

सुतपिटकावो
खुद्दकनिकाय
चरियापिटकपालि

(नेपालीगा अनुवादमहित)



(हेमन्त क्रृतुको चीसो बिहान रुखमुनि बस्नुभएका भगवान् बुद्धलाई आलवक राजपुत्रले “सुखसँग निदाउनुभयो” भनी सोद्वा भगवान्‌ले संसारमा सुखसँग निदाउनेमध्ये आफू एक भएको बताउँदै ।)

कविरकुमार वज्रावार्य

शुश्रवी
१

सुत्पिटकको
खुद्दकनिकाय

चरियापिटक

(नेपालीमा अनुवादसहित)



अनुवादक तथा प्रकाशक
कविरकुमार वज्राचार्य

सम्पादक
सुवर्ण शाक्य

वुद्धसम्बत्	-	८५५६
नेपालसम्बत्	-	९९३२
विक्रमसम्बत्	-	२०६९
इस्वीसम्बत्	-	२०१२



छपाई प्रति	-	५००
मूल्य	-	७५।-

Dhamma.Digital

कम्प्यूटर टाइप सेटिंग - तोषण शाक्य

मुद्रक -
 कान्तिपुर प्रिण्टिङ प्रेस
 काठमाडौं, नेपाल ।
 फोन नं. ४२८३३१६

विषयसूची

- | | | |
|----|----------------------|---|
| क) | आपनो केही भनाइ | क |
| ख) | संक्षेपकुरा | ग |
| ग) | निदानकथा | घ |
| घ) | खुदकनिकायपालि | च |
| ङ) | चरियापिटकपालिसंक्षेप | छ |
| च) | दशपारमिता | ज |

<u>क्र.सं</u>	<u>चरिया</u>	<u>पेज नं.</u>	<u>क्र.सं</u>	<u>चरिया</u>	<u>पेज नं.</u>
१.	अकित्तिवर्गो		६.	निमिराजचरिया	९
१.	अकित्तिचरिया	१	७.	चन्दकुमारचरिया	११
२.	सङ्खचरिया	३	८.	सिविराजचरिया	११
३.	कुरुराजचरिया	५	९.	वेस्सन्तरचरिया	१५
४.	महासुदस्सनचरिया	७	१०.	ससपण्डितचरिया	२७
५.	महागोविन्दचरिया	९		तसुदानं	३१
२.	हृष्टिनागवर्गो		६.	रुहराजचरिया	४३
१.	मातुपोसकचरिया	३३	७.	मातङ्गचरिया	४७
२.	भूरिदत्तचरिया	३५	८.	धम्मदेवपुत्तचरिया	४७
३.	चम्पेयनागचरिया	३७	९.	अलीनसत्तुचरिया	४९
४.	चूलबोधिचरिया	३९	१०.	सङ्खपालचरिया	५३
५.	महिंसराजचरिया	४१		तसुदानं	५५
३.	युधञ्जवर्गो		९.	वटुपोतकचरिया	७३
१.	युधञ्जयचरिया	५७	१०.	मच्छराजचरिया	७७
२.	सोमनस्सचरिया	५९	११.	कण्ठीपायनचरिया	७९
३.	अयोधरचरिया	६३	१२.	सुतसोमचरिया	८१
४.	भिसचरिया	६५	१३.	सुवण्णसामचरिया	८३
५.	सोणपण्डितचरिया	६७	१४.	एकराजचरिया	८५
६.	तेमियचरिया	६९	१५.	महालोमहंसचरिया	८७
७.	कपिराजचरिया	७३		तसुदानं	८७
८.	सच्चतापसचरिया	७३			

आफ्नो केही भनाइ

आजभन्दा २५५६ वर्षपूर्व लोकशास्ता भगवान् शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्तिपछि मध्यमण्डलमा चारिका गर्दै निरन्तर ४५ वर्षसम्म लोकभाषामा बहुजनहिताय बहुजनसुखायको जुन उपदेश गर्नुभएको थियो, सौभाग्यले त्रिपिटकको रूपमा आज पनि सुरक्षित छ । भगवान् तथागत बुद्ध यो चाहनुहुन्छ कि उनको सन्देश जनसाधारणसम्म पुगोस् । त्यसको निमित्त स्वयं भगवान् बुद्धले लोकभाषा (अर्धमागधी) मा उपदेश गर्नुभयो र साथै आफ्ना शिष्यहरूलाई यो अनुमति प्रदान गर्नुभयो कि ती उपदेशहरू आ-आफ्नो भाषामा पनि परिवर्तित गरी धारण गर्न सक्नेछ ।

यसअनुसार भगवान् बुद्धको वचनको आशयानुसार ममा पनि यो सुत्तपिटकको खुद्दनिकायको चरियापिटकपालिको नेपालीभाषामा अनुवाद गर्ने जिज्ञासा उठेको थियो ।

यो चरियापिटकमा भगवान् बुद्धले कल्पकल्पहरूको पूर्वजन्मका कथाहरूको संक्षिप्त वर्णन गर्नुभएको छ, जसमा देखाइएको छ कि किन र कुनप्रकारले भगवान् बुद्ध स्वयंले नाना पारमिता पूर्ण गर्नुभएको थियो । दशपारमिताहरूमध्ये यस चरियापिटकमा केवल सातको उल्लेख भएको पाइन्छ, यथा - दान, शील, नैस्कम्य, अधिष्ठान, सत्य, मैत्री र उपेक्षा जसमा प्रज्ञा, वीर्य र क्षान्तिको वर्णन छैन । यस सम्पूर्ण ग्रन्थ ६ परिच्छेदमा विभक्त छन्, यहाँ यी सबै मिलाएर ३५ जीवन-चर्याहरूको वर्णन छ । प्रत्येक जीवनचर्याको वर्णन एक जातक-कथाको समान लागेको हुनेछ ।

यस सम्बन्धका बौद्धग्रन्थहरू विभिन्न लेखकहरूद्वारा स-साना वा ठूला-ठूला पुस्तक प्रकाशित गरेका र प्रकाशित भएको पाइएको छ । त्यसको फलस्वरूप अरू भाषा नबुझ्ने पाठकवर्गहरूको निमित्त बौद्धग्रन्थ अध्ययन गर्न कठिनाइ भएको विदित छ । मैले भनेको तात्पर्य बौद्धधर्मका ग्रन्थहरूको सीमित मात्रामा मात्र नेपालीभाषामा प्रकाशित भएको पाइएको देखिन्छ । त्यस कारणले

गर्दा मैले सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले जो नेपालभाषा र अरू भाषा जानेका र बुझेका छैनन्, तिनीहरूको लागि पनि मैले यो नेपालीभाषामा अनुवाद गरी प्रकाशित गरेको मा उनीहरूको निमित्त यो पुस्तक अति महत्त्वपूर्ण हुनेछ भन्ने ठानेको छु । यो ग्रन्थ पुस्तकलाई पाठकवर्गहरूले अध्ययन गरिदिनुभएमा अरू बौद्ध-ग्रन्थ पुस्तकको अनुवाद र प्रकाशन प्रस्तुत गर्नमा धेरै हौसला मिल्नेछ भन्ने आशा लिएको छु ।

बुद्धधर्म र शिक्षाप्रति मेरो श्रद्धापूर्ण भावलाई अभिज्ञात गरी सुत्तपिटकको खुद्दकनिकाय, चरियापिटकपालि नेपालीभाषानुवादसहितको मेरो कृतिलाई पुस्तकाकाररूपमा संपादन गरी मेरो आफ्नो भाषागत सीमित ज्ञानलाई समेत टेवा दिई प्रकाशनीय बनाइदिनुभएको मा सहृदयी बौद्धविद्वान् प्रा. सुवर्ण शाक्यप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै समयमै कम्प्यूटर टाइप सेटिङ गरी सहयोग गर्नुहुने तोषण शाक्यलाई विशेष धन्यवाद नदिई रहन सकिदन । समयमै छापिदिने कान्तिपुर प्रिण्टड़ प्रेसलाई पनि धन्यवाद ज्ञापन गर्दछु ।

Dhamma.Digital

— भवतु सब्ब मङ्गलम् —

अनुवादक तथा प्रकाशक
कविरकुमार वज्राचार्य
खुसिबुँ, काठमाडौं, नेपाल
मोबाइल नं. ९८४९३१३०४५

संक्षेपक्र

भगवान् सर्वार्थसिद्ध बुद्धको जन्म विश्वमा शान्तिनायक महामानवको रूपमा भएको छ । बुद्धगुण आज सर्वत्र व्यापक छ । बहुनजहिताय बहुजनसुखायका कल्याणकारी व्यवहार नै वहाँको परिचित गुण हो । यो गुणको विशेषता भनेकै सबैको सामू उदाहरणीयरूपमा प्रत्यक्ष गरी हेर्न देख्न आक्षान गरी प्रस्तुत गर्न सक्नु हो । भगवान् बुद्धले बुद्धत्व प्राप्त गर्दा पूर्वानुस्मृतिज्ञान प्राप्त गर्नुभएको थियो । बुद्धले आफ्नो धर्मव्याख्यानमा यही पूर्वजन्मका कथाहरूलाई पनि जानाउँडि सार्नुभएको छ । चरियापिटक ग्रन्थमा यस्तै पूर्वजन्मका कथाहरूको विवरण दिइएको छ । बुद्धले कोही कसैद्वारा धर्मप्रचार गर्दा जहाँ जुन ठाउँमा जुन भाषा बोलिन्छ त्यहाँ त्यही भाषा प्रयोग गर्नु उचित ठान्नुभएको छ । यही अवधारणा अनुसार वहाँ आफैले त्यसबेलाको अर्धमागाथी सामान्य जनजीवनको भाषा प्रयोग गर्नुभएको थियो । त्रिपिटकमा त्यही भाषा प्रयोग गरिएको छ ।

कविरकुमार वज्राचार्यले नेपालमा थरीथरीका भाषा बोल्ने बौद्धहरू रहेको तिर स्थाल गरी चरियापिटकलाई नेपालभाषामा प्रकाशित भइरहेको पाइएतापनि सबैले बुझोस् र ग्रहण गरोस् भन्नेखातिर नेपालीभाषामा अनुवाद गरी आफैले प्रकाशकको जिम्मेदारी पनि निभाएको छ । बुद्धधर्मलाई आत्मसात् गर्न निरन्तर प्रयत्नशील रहेका कविरकुमारको समय यस्तै बौद्धविहार संचालन, परियत्ति शिक्षा कक्षा संचालन, ज्ञानमाला भजन संचालन जस्ता कुरामा बितिरहेको पाएको छ । अहिले पुस्तक प्रकाशनतिर पनि ध्यान पुऱ्याइएको कुरा यो पुस्तक स्वयं नमूना बनेको छ ।

धर्मकार्यको सेवामा सेवा थप्ने कार्यमा मलाई पनि तानी तानी संलग्न गराइएको कुराले म आफू पनि सन्तुष्ट छु । यस पुस्तकको गुरुकापी हेर्न पाएं । शुद्धाशुद्धिको जिम्मा निभाउन पाएं । यो मेरोलागि पुण्यकार्य बन्न गएको छ । कविरकुमारको हातबाट यस्ता अन्य पुस्तकहरू पनि प्राप्त हुँदै रहनेछ र समाजमा धर्मज्ञानको सहजता वृद्धि हुनेछ भन्नेमा आशान्वित बनेको छु ।

सुवर्ण शाक्य

ओम्बहाल, काठमाडौं

निदानकथा

आजभन्दा प्रायः २५५६ वर्षपूर्व लोकशास्ता भगवान् बुद्धले बुद्धत्व प्राप्तिपद्धि बहुजनहिताय बहुजनसुखायको जुन उपदेश गर्नुभएको थियो, सौभाग्यले त्रिपिटकको रूपमा त्यो आज पनि सुरक्षित छ । बुद्धको चाहना थियो कि उनको सन्देश जनसाधारणसम्म पुग्नेछ । त्यसको लागि स्वयं वहाँले लोकभाषा (अर्धमागाधी) मा उपदेश गर्नुभयो र साथमा आफ्ना शिष्ठहरूलाई अनुमति प्रदान गर्नुभयो कि उनीहरूले (भिक्षुहरूले) त्यस उपदेशहरूलाई आ-आफ्नो भाषामा परिवर्तन गरी धारण गर्न सक्नेछन् । ती दिनहरू तत्कालीन अनेक भाषाहरूमा बुद्धवचनहरूको संग्रह भइसकेको थियो जुन भाषालाई हामीहरू पालीभाषा भन्दछौं । कालान्तरमा यसै भाषामा विस्तृत साहित्यको रचना भयो । त्रिपिटकमा अट्टकथाहरू र यी अट्टकथा-ग्रन्थ समय समयमा निर्मित भए । यसको अतिरिक्त अनुपिटक र त्यसमा अट्टकथा, टीका आदि साहित्य पनि प्रचुरमात्रमा पालीभाषा पाइएको छ । यी सम्पूर्ण साहित्य बर्मा, श्रीलंका, स्याम, कम्बोज आदि बौद्धदेशहरूमा आज पनि सुरक्षित नै छन् र अध्ययन-अध्यापन तथा नयाँ नयाँ ग्रन्थ-लेखन आदिद्वारा दिनानुदिन वृद्धि पनि भइरहेका छन् । ती देशहरूले बौद्धसाहित्यको सुरक्षा गरिरहेका छन् जसप्रकार भारतमा वेद, मुसलिम मुलुकहरूमा कुरान, क्रिस्चियन देशहरूमा बाइबल साहित्यहरूको सुरक्षा गरिराखिएको थियो ।

त्रिपिटक - सम्बोधिप्राप्त्यनन्तर भगवान् सम्यक्सम्बुद्धले ४५ वर्षसम्म सुदीर्घकालमा जो कुनै वा केही पनि धर्मप्रवचन गर्नुभयो त्यो यति विशाल विस्तृत एवं बहुआयामिक थियो कि स्थल या सूक्ष्मरूपले कुनै विभाजन गर्नुसिवाय त्यसको आदि अन्तको निचोड प्राप्त गर्नु साधारण जिज्ञासुको लागि धेरै नै कठिन कार्य थियो । अतः भगवान् तथागतको महापरिनिर्वाणको अनन्तर सङ्कीर्तकार हरूले सर्वप्रथम यस विशाल धर्मप्रवचनको विषयहरूको एक सरल वर्गीकरण गरी तीन भागमा छुट्याए । जस्तै - १) विनयपिटक २) सुत्तपिटक र ३) अभिधम्मपिटक । “विनयपिटक” मा पाँच ग्रन्थ छन् त्यसमा सबै भिक्षु संघ

ड]

चरियापिटक

र भिक्षुणीसंघको निमित्त साना र ठूला सबैका निमित्त पालनीय नियम तथा धर्मानुशासन संग्रहित छन् तथा जुन भाग विद्वानहरू एवं साधारण समाजको लागि उपदेश संगृहीत छन् त्यसलाई सुत्तपिटक नाम राखियो तथा जुन भागमा केवल विद्वानहरू एवं साधकहरूद्वारा सम्भिन योग्य गम्भीर दार्शनिक सिद्धान्त उपदिष्ट छ, त्यसलाई अभिधम्मपिटक संज्ञा दिइयो, पछि समय बित्तै गएपछि तीनै पिटक उपविभागहरूमा विभक्त गरियो । यो समस्त प्रवचनसंग्रहलाई “त्रिपिटक” भन्दछन् ।



Dhamma.Digital



खुद्दकनिकायपालि

खुद्दकनिकायको अनिश्चित स्वरूप

खुद्दकनिकाय सुत्तपिटकको पाँचौ मुख्य भाग हो । यस निकायको एकरूपता यहाँ छैन । खुद्दकनिकाय छोटा-छोटा (खुद्दक) स्वतन्त्र ग्रन्थहरूको संग्रह (निकाय) हो । सबै ग्रन्थ त्यतिको छोटो पनि छैन । कुनै यसमा जातक आदि ग्रन्थहरू लामा पनि छन् । तिनको भाषा-शैलीमा पनि समानता छैन । कुनै विशुद्ध पद्यात्मक र कुनै गद्य-पद्य मिश्रित रचनाहरू छन् । काव्य, आख्यान गीत यही नै खुद्दकनिकायको विषय हो । निश्चयतः खुद्दकनिकायको विविधरूपताको विषय र शैली यसको सबभन्दा राम्रो विशेषता हो । वर्गीकरणको भेदले खुद्दकनिकायको ग्रन्थसंख्यामा पनि पर्याप्त भेद पाइएका छन् ।

(क) सुत्तपिटकको अङ्गको रूपमा

सामान्यतः खुद्दकनिकाय सुत्तपिटकको एक अङ्ग मान्ने गरिएको छ । आचार्य बुद्धघोष-रचित सुमझलविलासिनी अट्कथा (निदानकथा) अनुसार खुद्दकनिकायमा पन्थ ग्रन्थ सम्मिलित छन्, जसको गणना तल दिइएअनुसार रहेको छ –

- | | |
|--------------------------------|------------------|
| १. खुद्दक-पाठ | २. धम्मपद |
| ३. उदान | ४. इतिवुत्तक |
| ५. सुत्तनिपात | ६. विमानवत्थु |
| ७. पेतवत्थु | ८. थेरगाथा |
| ९. थेरीगाथा | १०. जातक |
| ११. निदेश - चूलनिदेश, महानिदेश | १२. पटिसम्भदामरग |
| १३. अवदान | १४. बुद्धवंश |
| १५. चरियापिटक | |

चरियापिटकपालिसंक्षेप

चर्यापिटकमा भगवान् सम्यक्सम्बुद्धको यस कल्पको पूर्वजन्मका कथाहरूको संक्षेपमा वर्णन भएको छ, जसमा यो देखाइएको छ कि कुनप्रकारले भगवान् तथागतले नाना पारमितालाई पूर्ण गरेका थिए । दशपारमिताहरूमध्ये यहाँ केवल सात पारमिताहरूको मात्र उल्लेख भएको छ, यसरी - दान, शील, नैष्ठकम्य, अधिष्ठान, सत्य, मैत्री र उपेक्षा रहेका छन् । प्रज्ञा, वीर्य र क्षान्तिको वर्णन यसमा छैन । सम्पूर्ण ग्रन्थ ६ परिच्छेहरूमा विभक्त छन्, जसमा सबै मिलाएर ३५ जीवनचर्याको वर्णन छ । प्रत्येक जीवनचर्याको वर्णन एक जातक-कथाको समान लाग्नेछ, जसमा गाथात्मकरूप दिइएको छ । नामको साम्य पनि दुबैमा मिलेको छ । उदाहरणको लागि “अकित्तिचरियं” अकित्ति-जातकको रूपान्तरण मात्र हो । यसप्रकार “सङ्खुचरियं, सङ्खुपाल-जातक” को “कुरुधम्मचरियं” “कुरुधम्मजातक” को शेष पर्याय पनि प्रायः त्यही नामको जातकको पद्धात्मक रूपान्तरणमात्र हो । जातकद्वारा अतिशय सम्बुद्ध भएतापनि चर्यापिटकको कलात्मकरूप त्यस कोटिसम्म पुग्न सक्तैन । यद्यपि अनेक मनोहर गाथाहरू पनि यत्र तत्र देखापरेका छन् ।

“चरियापिटक” का प्रत्येक चर्याको तुलनामा ती कुन जातकका हुन् भन्ने कुरा अधोलिखित तालिकाबाट स्पष्ट हुनेछ ।

दानपारमिता

१. अकित्तिचरियं	अकित्तिजातक (४८०)
२. सङ्खुचरियं	सङ्खुपालजातक (५२४)
३. कुरुधम्मचरियं	कुरुधम्मजातक (२७६)
४. महासुदस्सनचरियं	महासुदस्सनजातक (९५)
५. महागोविन्दचरियं	महागोविन्दसुत्तन्त (दीर्घनिकाय)
६. निमिराजचरियं	निमिजातक (५४१)
७. चन्दकुमारचरियं	चण्डहालजातक (५४२)
८. सिविराजचरियं	सिविजातक (४९९)
९. वेस्सन्तरचरियं	वेस्सन्तरजातक (५४७)
१०. ससपण्डितचरियं	ससचातक (३१६)

चरियापिटक

ज

शीलपारमिता

११. सीलवनागचरियं	:	सीलवनाग जातक (७२)
१२. भूरिदत्तचरियं	:	भूरिदत्त जातक (५४३)
१३. चम्पेयनागचरियं	:	चम्पेय जातक (५०६)
१४. चूलबधिचरियं	:	चुल्लोबोधि जातक (४४३)
१५. महिसराजचरियं	:	महिस जातक (२७८)
१६. ससराजचरियं	:	सस जातक (४८२)
१७. मातङ्गचरियं	:	मातङ्ग जातक (४९७)
१८. धम्माधम्मदेवपुत्तचरियं	:	धम्म जातक (४५७)
१९. जयद्विसचरियं	:	जयद्विस जातक (४१३)
२०. सङ्खापालचरियं	:	सङ्खापाल जातक (५२४)

नैष्काम्यपारमिता

२१. युधञ्जयचरियं	:	युधञ्जय जातक (४६०)
२२. सोमनस्सचरियं	:	सोमनस्स जातक (५०५)
२३. अयोधरचरियं	:	अयोधर जातक (५१०)
२४. भिसचरियं	:	भिस जातक (४८८)
२५. सोणनन्दनचरियं	:	सोणनन्द-जातक (५३२)

अधिष्ठानपारमिता

२६. तेमियचरियं	:	तेमिय जातक (५३८)
----------------	---	------------------

सत्यपारमिता

२७. कपिराजचरियं	:	कपि जातक (२५०)
२८. सच्चसङ्खयचरियं	:	सच्चङ्खिर जातक (७३)
२९. वटृपोतकचरियं	:	वटृ जातक (३५)
३०. मच्छराजचरियं	:	मच्छ जातक (३४)
३१. कण्हदीपायनचरियं	:	कण्हदीपायन जातक (४४४)
३२. सुतसोमचरियं	:	महासुतसोम जातक (५३७)

भृ

चरियापिटक

मैत्रीपारमिता

- | | | |
|--------------------|---|------------------|
| ३३. सुवर्णसामचरियं | : | सस जातक (५४०) |
| ३४. एकराजचरियं | : | एकराज जातक (३०३) |

उपेक्षापारमिता

- | | | |
|-----------------|---|------------------|
| ३५. लोमहंसचरियं | : | लोमहंस जातक (९४) |
|-----------------|---|------------------|

शुभ





दिवंगत पिता-माता
घरानन्द वज्राचार्य तथा दयालक्ष्मी वज्राचार्य

चरियापिटकपालि

१ - अकित्तिवर्गो

१. अकित्तिचरिया

(अकित्तिजातक - सं. ४८०)

१. 'कप्पे च सतसहस्रे, चतुरो च असङ्ग्निये ।
रथन्तरे यं चरितं सब्बं तं बोधिपाचनं ॥
२. 'अतीत कप्पे चरितं, ठपयित्वा भवाभवे ।
इमम्हि कप्पे चरितं, पवाक्खवस्सं सुणोहि मे ॥
३. 'यदा अहं ब्रहारञ्जे, सुञ्जे विपिनकानने ।
अज्ञोगहित्वा विहरामि, अकित्ति नाम तापसो ॥
४. 'तदा मं तपतेजेन, सन्ततो विदिवाभिभू ।
धारेन्तो ब्राम्हणवण्णं, भिक्खाय मं उपागमि ॥
५. 'पवना आभतं पण्णं अतेलं च अलोणिकं ।
मम द्वारे ठितं दिस्वा, सकटाहेन आकिरि ॥
६. तस्स दत्त्वानहं पण्णं, निकुज्जित्वानं भाजनं ।
पुनेसनं जहित्वानं, पाविसि पण्णकसालकं ॥
७. दुतियं'पि ततियं'पि, उपगञ्छ ममन्तिकं ।
अकम्पितो अनोलग्गो, एवमेवमदासहं ॥
८. न मे तप्पच्चया अत्थि, सरीरस्मिं विवण्णयं ।
पीतिसुखेन रतिया, वीतिनामेमि तं दिवं ॥

१. अकीर्तिचर्या

(शुष्क पत्रको दान)

१. चार असद्भ्य एक लाख कल्पहरूमध्ये मेरो जतिपनि जन्म भएको थियो, ती सबै बोधि (ज्ञान) परिपक्व गर्नमा नै व्यतीत भएको थियो ॥१॥
२. पूर्वकल्पहरूको जन्म-मरणको चर्चा छाडेर, यस कल्पमा मेरो जतिपनि जन्म भएको थियो त्यसको चर्चा नै मैले यहाँ गरिरहेको छु, त्यसलाई ध्यानपूर्वक सुन ॥२॥
३. एकचोटि अकीर्ति तपस्वी नाम गरेको म एक विशाल एवं दुर्गम अरण्यमा सघन वृक्षहरूको बीचमा गएर साधनामा रत थिएं ॥३॥
४. त्यस समय मेरो तपस्याको तेजले प्रभावित एवं व्यथित भई स्वर्गलोकको स्वामी (शक्रदेवराज इन्द्र) ब्राह्मणको रूप धारण गरी म सँगै भिक्षा हेतुले आए ॥४॥
५. मैले उनलाई (आफ्नो कुटीको) द्वारमा उभिरहेको देखेर, वायुजस्तो बेगले उडेर मेरो कुटीमा आउँदै गरेको एक शुष्क पत्र, जसमा न नुन लागेको छ न तेल, (जसलाई मैले आफ्नो खानाको लागि राखेको थिएं) उनको भिक्षापात्रमा कडाईसहित राखिदिएं ॥५॥
६. मैले उसलाई एउटा पत्र (एक पात्र) भोजन थालसमेत घोप्त्याएर दिएतापनि पुनः उसको इच्छा मरेन, म खाली हातले आफ्नो पर्णकुटीमा फर्केर आएं ॥६॥
७. यसप्रकार त्यो शक्र (मेरो दानको परीक्षा हेतुले) मकहाँ दोस्रोपल्ट पनि, तेस्रोपल्ट पनि आए र मैले पनि अनासक्त एवं दृढचित्तले त्यसैप्रकार भिक्षा दिएं ॥७॥
८. यसप्रकारले (केही नखाएको कारणले) मेरो शरीरमा कुनै दुर्बलता आएन । अपितु मैले आफ्नो ती समस्त दिन एवं रात्रिसुख एवं प्रसन्नतापूर्वक बिताएं ॥८॥

६. 'यदि मासं द्वेमासं, दक्षिणेयं वरं लभे ।
अकम्पितो अनोलीनो, ददेयं दानमुत्तमं ॥
१०. न तस्स दानं ददमानो, यसं लाभं च पत्थयिं ।
सब्बञ्जुतं पत्थयानो, तानि कम्मानि आचरिंति ॥

२. सङ्ख्यारिया

(सङ्ख्यपालजातक, सं. ५२४)

११. 'पुनापरं यदा होमि, ब्राह्मणो सङ्ख्यसक्षयो ।
महासमुद्दं तरितुकामो, उपगच्छामि पट्टनं ॥
१२. 'तत्थदसं पटिपथे, समस्युं अपराजितं ।
कन्त्तारद्वानं पटिपन्नं, तत्ताय कठिनभूमिया ॥
१३. 'तमहं पटिपथे दिस्वा, इममत्थं विचिन्तयिं ।
इदं खेत्तं अनुप्पत्तं, पुञ्जकामस्स जन्तुनो ॥
१४. यथा कस्सको, पुरिसो खेत्तं दिस्वा महागमं ।
तत्थ बीजं न रोपेति, न सो धञ्जेन अतिथिको ॥
१५. एवमेवाहं पुञ्जकामो, दिस्ता खेतवरुत्तमं ।
यदि तत्थ कारं न करोमि, नाहं पुञ्जेन अतिथिको ॥
१६. यथा अमच्चो मुद्दिकामो, रञ्जो अन्तेपुरे जने ।
न देति तेसं धनधञ्जं, मुद्दितो परिहायति ॥
१७. एवमेवाहं पुञ्जकामो, विपुलं दिस्वान दक्षिणं ।
यदि तस्स दानं न ददामि, परिहायिस्सामि पुञ्जतो ॥
१८. 'एवाहं चिन्तयित्वा, ओरोहित्वा उपाहना ।
तस्स पादानि वन्दित्वा, अदासि छतुपाहनं ॥

९. (यतिमात्र होइन) यदि एक महिना दुई महिनासम्म पनि मलाई यसप्रकाको श्रेष्ठ याचक पाउँदैरहेमा पनि मैले उसलाई यस्तैप्रकार अनासक्त एवं दृढचित्त भएर यस्तै नै उत्तम दान दिँदैरहनेछु ॥९॥
१०. त्यस्तो दान दिँदैगरी मैले न कुनै यशको कामना नै गरें, न कुनै लाभको । मैले त्यो कार्य केवल सर्वज्ञता प्राप्तिको अभिलाषाले नै गरेको थिएं ॥१०॥

२. सङ्ख्याचरिया

(उपानह-दान)

११. पुनः एकचोटि मैले शङ्खनामक ब्राह्मणको रूपमा यस लोकमा आएं, उस समय मैले महासमुद्रलाई पार गर्ने इच्छाले समुद्रको पाश्वर्वर्ती नगर (पटून) मा गएं ॥११॥
१२. त्यहाँ मैले कुनै स्वतन्त्र ज्ञानी पुरुषको अगाडिबाट जङ्गलको मार्गमा सूर्यको तापले तप्त भूमिमा नाङ्गो खुट्टाले आइरहेको देखें ॥१२॥
१३. तब मैले त्यस महापुरुष मेरो अगाडि त्यसप्रकारले गर्मीको धूपमा नाङ्गो खुट्टाले हिँडै आइरहेको देखेर आफ्नो मनमा यस्तो विचार आयो - “पुण्याभिलाषी पुरुषको लागि यस्तो सुअवसर उपस्थित भएको छ” ॥१३॥
१४. जसरी कोही बुद्धिमान् किसानले अतिशय आर्थिक लाभ दिने कुनै राम्रो खेतलाई देखेर पनि यदि त्यहाँ कुनै बीज रोपन गरेन भने उसलाई धनधान्य प्राप्त हुँदैन ॥१४॥
१५. यसप्रकार मैले पनि पुण्याभिलाषी भई दानको यस सुअवसर प्राप्त गरी कुनै पुण्यकर्म न गरूं त त्यसले मलाई के पुण्य मिल्नेछ ? ॥१५॥
१६. जसरी कुनै मुद्राकामी अमात्य राजाको अन्तपुरवासी जनहरूलाई धन-धान्य दिएन भने उसको मुद्रा प्राप्तिमा हानि हुनेछ ॥१६॥
१७. यसरी नै म पुण्याभिलाषीले पनि यदि त्यस्तो ज्ञानी महापुरुषलाई विपुल दक्षिणा दिइन भने दानले विरत भई मैले पुण्य कसरी पाउनेछु ॥१७॥
१८. यसप्रकार चिन्तन गर्दै मैले त्यस महापुरुषको जुत्ता फुकाली, उसको चरणमा प्रणाम गर्दै आफ्नो छाता एवं जुत्ता लाउनको लागि उनलाई दिएं ॥१८॥

१६. 'तनेवाहं सत्तगुणतो सुखुमाली सुखेधितो ।
अपि च दानं परिपूर्णतो, एवं तस्स अदासहं' ति ॥

३. कुरुराजाचरिया

(कुरुधम्मजातक, सं. २७६)

२०. 'पुनापरं यदा होमि, इनदपत्थे कुरुत्तमे ।
राजा धनञ्जयो नाम, कुसले दसहुपागतो ॥
२१. कलिङ्गरद्विसया, ब्राम्हणा उपगच्छु मं ।
आयाच्युं मं हत्थिनागं, धञ्जं मङ्गलसम्मतं ॥
२२. अवुष्टिको जनपदो दुभिकखो छातको महा ।
ददाहिं पवरं नागं, नीलं अञ्जनसङ्घयं ॥
२३. न मे याचकमनुप्तते, पटिकखेपो अनुच्छवो ।
मा मे भिज्जि समादानं, दस्सामि विपुलं गजं ॥
२४. नागं गहेत्वा सोण्डाय, भिङ्गारे रतनामये ।
जलं हत्थे आकिरित्वा ब्राम्हणानं अदं गजं ॥
२५. 'तस्स नागे पदिन्नम्हि, अमच्चा एतदब्रवुं ।
किं न तथं वरं नागं, याचकानं पदस्ससि ॥
२६. धञ्जं मङ्गलसम्पनं, सङ्घामविजयुतमं ।
तस्मिं नागे पदिन्नम्हि, किं ते रज्जं करिस्सति ॥
२७. रज्जं पि मे ददे सब्बं सरीरं दज्जमत्तनो ।
सब्बञ्जुतं पियं मर्हं, तस्मा नागं अदासहं'ति ॥

१९. त्यस दानको प्रभावले मैले आफ्नो भावी जीवनमा सद्गुण, सुकुमारता एवं सुखवृद्धि प्राप्त गर्दै आफ्नो दानपारमिता पूर्ण गर्नको लागि त्यस्तैगरी पछि पछि पनि दान दिँदैगरें ॥१९॥

३. कुरुक्षुराजचरिया (अकालपीडित कलिङ्गराज्यको मङ्गलहस्तिदान)
“आफ्नो कुनै अन्य जन्ममा प्रसिद्ध इन्द्रप्रस्थ नगरमा दश कुशल कर्महरूले युक्त धनञ्जय नाम गरेको राजा बनें” ॥२०॥

२१. “एकचोटि कलिङ्गराष्ट्रबासी केही ब्राम्हणहरू मकहाँ आए । उनीहरूले मेरो माझलिक एवं भाग्यशाली श्रेष्ठी हात्ती मागे” ॥२१॥

२२. किनकि उसको प्रदेशमा वर्षा नभएको कारण दुर्धिक्ष भएको थियो, त्यहाँका मनुष्यहरू भोकले मरिरहेका थिए, अतः उनीहरूले (ती ब्राम्हणहरूले) मसँग याचना गरे कि तपाईंले आफ्नो अञ्जनसमान कृष्णवर्ण यो हात्ती हामीलाई दिनुस् ॥२२॥

२३. याचकको सम्मुख उपस्थित भएको ले उसप्रति दान निषेध गर्ने मेरो निमित्त उचित छैन । अतः मैले निश्चय गरें कि यो गज-दान मैले अवश्य गर्नेछु, अन्यथा मेरो दानपारमिताको पूर्तिको लागि सङ्कल्प पूर्ण हुँदैन ॥२३॥

२४. अतः मैले एउटा हातले हातीको सूँड समातेर, दोस्रो हातमा सुवर्णपात्रले जल लिएर सङ्कल्प गर्दै त्यो हात्ती ब्राम्हणहरूलाई दिएं ॥२४॥

२५. त्यस हातीलाई मेरो द्वारमा यसप्रकारले दान गरिसकेको समय मेरा मन्त्रीहरूले निषेध कुरा गरे कि तपाईंले मङ्गलहस्ती ती याचकहरूलाई किन दिएको ॥२५॥

२६. यो हात्ती सौभाग्यसम्पन्न छ, माझलिक छ, संग्रामविजयमा अतिशय उपयोगी छ । यसलाई दान गन्यो भने तपाईंको राज्य के होला ॥२६॥

२७. परन्तु मैले सर्वज्ञता प्राप्तिको लागि आफ्ना समस्त राज्य नै दिइसकें, आफ्नो शरीर पनि दान गर्ने हेतुले तत्पर थिएं । मलाई सर्वज्ञता सर्वप्रिय थियो । अतः मैले सबैले निषेध गरेपनि त्यस हातीलाई दान गरेको छु ॥२७॥

४. महासुदस्सनवर्चिया

(महासुदस्सनजातक, सं. ९५)

२८. “कुसावतिम्हि नगरे, यदा आसिं महीपति ।
महासुदस्सनो नाम, चक्कवत्ति महब्बले ॥
२९. तथाहं दिवसे तिक्खचुं, घोसापेमि तहिं तहिं ।
को किं इच्छति पथेति, कस्स किं दीयतू धनं ॥
३०. को छातको को तसितो, को मालं को विलेपनं ।
नानारत्तानि वत्थानि, को नग्गो परिदहिस्सति ॥
३१. को पथे छत्तमादेति, कोपामुदू सुभा ।
इति सायं च पातो चं, घोसापेमि तहिं तहिं ॥
३२. न तं दससु, ठानेसु, न पि ठानसतेसु वा ।
अनेकसत्तठानेसु, पहियतं याचके धनं ॥
३३. दिवा वा यदि वा रत्ति, यदि एति वनिब्बको ।
लद्वा यदिच्छकं भोगं, पूरहत्थो व गच्छति ॥
३४. एवरूपं महादानं, अदासिं यावजीविकं ।
न पाहं देस्स धनं दम्मि, न पि नथिधम्मं निचयो मयि ॥
३५. यथा पि आतुरो नाम, रोगतो परिमुक्तिया ।
धनेन वेज्जं तप्तेत्वा, रोगतो परिमुच्वति ॥
३६. तथेवाहं जानमानो, परिपूरेतुमसेसतो ।
ऊनमनं पूरयितुं, देमि दानं वनिब्बके ।
निरालयो अपच्चासो सम्बोधिमनुपत्तियांति ॥

- ४. महासुदस्यनवर्या** (याचकहरूलाई अभिलषित दान, सं. ९५)
२८. जब म कुनै जन्ममा कुशावती नगरको राजा बनेको समयमा मेरो नाम महासुदर्शन थियो र महान् बलशाली चक्रवर्ती राजा भएको थिए ॥२८॥
२९. त्यस समय प्रत्येक दिन आफ्ना समस्त राज्यमा दिनको तीनचोटि यो घोषणा गरेको थिए – “को के चाहन्छ ? कसको के प्रार्थना (विशेष इच्छा) छ ? कसलाई कुनचाहाँ धन दिनुपर्छ ?” ॥२९॥
३०. को भोको छ ? कसलाई प्यास लागेको छ ? कसलाई माला या गन्ध-विलेपन गर्न चाहिएको छ ? कसलाई कुनै रत्न या महार्घ वस्त्र चाहिन्छ ? को नग्न (निर्वस्त्र) छ ? कसलाई के लाउनुपर्यो ? ॥३०॥
३१. मार्गमा यात्राको समयमा कसलाई घाताको आवश्यक हुन्छ ? कसलाई सुन्दर एवं मृदु जुत्ता चाहिन्छ ? यसप्रकारले मैले प्रातः साँझ जहाँ तहाँ यस्तो किसिमले घोषणा गराउदै रहेको थिए ॥३१॥
३२. मैले यसरी केवल दश या सय स्थानहरूमा मात्र होइन, आफ्नो राज्यका हजारौ स्थानहरूमा पनि यस्तो किसिमले घोषणा गराई याचकहरूलाई अभीष्ट (थुप्रो) वितरित गराउने गरेको थिए ॥३२॥
३३. यो घोषणापछि, मेरो सम्मुख दिन या रातमा जो पनि याचक आउने गरे तिनलाई मैले उसको इच्छानुसार (जतिमार्गे पनि) दान दिने गरें, कोही कुनै कहिले पनि खाली हात फर्काउन परेको थिएन । ॥३३॥
३४. यसप्रकार, मैले जीवनपर्यन्त यस्तै पद्धतिले दान गरें । यस्तो दान दिएको समय मेरो न कोहीसँग द्वेष थियो न मैले त्यसबाट बचाएर केही संग्रह नै गरिराखेको थिए । ॥३४॥
३५. जसरी कोही रोगी, आफ्नो रोगबाट मुक्ति पाउनको लागि चिकित्सकलाई धनद्वारा सन्तुष्ट गराई, रोगबाट मुक्त हुन्छ । ॥३५॥
३६. यस्तैप्रकारले मैले सम्भना गर्दै, प्रत्येक याचकको इच्छालाई समस्तरूपले पूर्ण गर्नको लागि सतत प्रयास गरेको थिए । मैले त्यस्तो दान आफ्नो हृदय सङ्कीर्ण गरी गरेको थिइन, अपितु मैले त्यस दानप्रति निराशक एवं निष्काम भएर नै, सम्बोधि-प्राप्तिको इच्छाले त्यसकिसिमको दान गरेका थिए । ॥३६॥

५. महागोविन्दचरिया

महागोविन्द सुतन्त (दीर्घनिकाय)

३७. पुनापरं यदा होमि, सत्तराजपुरोहितो ।
पूजितो नरदेवेहि, महागोविन्द ब्राह्मणो ॥
३८. तदाहं सत्तरज्जेसु, यं मे आसि उपायनं ।
तैन देमि महादानं, अवखोब्धं सागरूपम् ॥
३९. न मे देस्सं धनं धञ्जे, न पि नत्थि निचयो मयि ।
सब्बञ्जुतं पियं यश्च, तस्मा देमि वरं धनं ति ॥

६. निमिर्णजचरिया

(निमिजातक, सं. ५४१)

४०. पुनापरं यदा होमि मिथिलायं पुरुत्तमे ।
निमि नाम महाराजा, पण्डितो कुसलथिको ॥
४१. तदाहं मापयित्वान, चतुर्स्सालं चतुर्मुखं ।
तथ दानं पवत्तेसि, मिगपक्षिनरादिनं ॥
४२. अच्छादनं च सयनं, अन्नं पानं च भोजनं ।
अब्बोच्छिनं करित्वान, महादानं पवत्तयि ॥
४३. यथा पि सेवको सामिं, धनहेतुमुपागतो ।
कायेन वाचा मनसा, आराधनियमेसति ॥
४४. तथेवाहं सब्बभवे, परियेसिस्सामि बोधिजं ।
दानेन सत्ते तपेत्वा, इच्छामि बोधिमुत्तमं ति ॥

५. महागोविन्दचरिया

(उपहारहरूको दान)

३७. पुनः म कुनै ब्राम्हणकुलमा महागोविन्द नामले उत्पन्न भएं । त्यस जन्ममा देवता र मनुष्य दुवैमा म नै अतिशय प्रतिष्ठित थिएं । त्यस जन्ममा म सात प्रमुख राजाहरूको पुरोहित थिएं । ॥३७॥

३८. त्यस राजाहरूबाट उपहारको रूपमा जो कुनै धन मिलेको थियो त्यसलाई मैले महादान (भोजन) को रूपमा कुनैप्रकारको लोभविनां नै समुद्रको जस्तो गम्भीरताको साथ वितरित गरेको थिएं । ॥३८॥

३९. यसकिसिमले दान गरेको समय न मलाई कुनै प्रतिकूलता भएको थियो र न मैले त्यस उपहारबाट केही बचाएर नै राखेको थिएं । ॥३९॥

६. निभिराजाचरिया

(महादानको विवरण)

४०. पुनः एकचोटि मैले प्रसिद्ध मिथिला नगरमा निमि नाम गरेको राजा भएं । म त्यस जन्ममा शास्त्रज्ञ भएतापनि मैले कुशलताको गवेषणामा नै सतत प्रयत्नशील रहेको थिएं । ॥४०॥

४१. त्यस समय मैले एउटा चारै दिशाहरूमा द्वार भएको विशाल चतुःशालामा (चारपाते भएको एक विशाल मञ्च जस्तो) मैले पशु-पंक्षी एवं मनुष्यहरू सबैको लागि दानको व्यवस्था गरें । ॥४१॥

४२. मैले उसलाई बिछौना, ओढने खास्तो, अन्न, पान, भोजन आदिको निरन्तर महादान गरेको थिएं । ॥४२॥

४३. जसरी जब कोही सेवक (याचक) कुनै स्वामी (धनपति) सँग धन प्राप्तिको आशाले आएको हुन्छ तब ऊ आफ्नो मन वचन कर्मले सर्वथा आराधना चाहना गर्दैछ । ॥४३॥

४४. त्यसरी नै मैले आफ्नो त्यस समस्त जीवनमा बोधिजन्य ज्ञानको गवेषणा गरिरहेको थिएं र त्यसैको प्राप्ति हेतुले यस्तो दानद्वारा प्राणीहरूलाई सन्तुष्ट गर्दैरहें जसको फलस्वरूप मलाई बोधित्व प्राप्त अवश्य हुनेछ । ॥४४॥

७. चन्द्रकुमारचरिया

(खण्डहालजातक, सं. ५४२)

४५. पुनापरं यदा होमि एकराजस्स अत्रजो ।
नगरे पुष्पवतिया कुमारे चन्दसङ्घयो ॥
४६. तदाहं यजाना मुत्तो, निक्खन्तो यञ्जवाटतो ।
संवेगं जनयित्वान्, महादानं पवत्तयिं ॥
४७. नाहं पिवामि खादामि, न पि भुञ्जामि भोजनं ।
दाक्षिणेय्ये अदत्त्वान्, अपि छप्पञ्ज रत्तियो ॥
४८. 'यथा' पि वाणिजो नाम, कत्वान् भण्डसञ्चयं ।
यत्थ लाभो महा होति, तत्थ तं हरति भण्डकं ॥
४९. तथेव सकभुत्ता'पि, परे दिन्नं महफलं ।
तस्मा परस्स दातब्बं, सतभागो भविस्सति ॥
५०. एतमत्थवसं ऋत्वा, देमि दानं भवाभवे ।
न पटिक्कमामि दानतो, सम्बोधिमनुपत्तिया'ति ॥

८. सिविद्वाजचरिया

Digitized by srujanika@gmail.com

(सिविजातक, सं. ४९९)

५१. अरिद्वुसङ्घये नगरे, सिविनामासिं खत्तियो ।
निसञ्ज पासदवरे, एवं चिन्तेसहं तदा ॥
५२. यं किञ्चिच मानुसं दानं, अदिन्नं मे न विज्जति ।
यो'पि याचेय्य मं चक्खुं, ढदय्यं अविकम्पितो ॥

७. चन्द्रकुमारचरिया

(यज्ञ त्याग गरी महादान)

४५. पुनः एकचोटि पुष्पवती नगरमा एकराज नाम गरेको राजाको चन्द्रकुमार नाम गरेको पुत्रको रूपमा उत्पन्न भएं । ॥४५॥
४६. तब मैले (हिंसाकर्मयुक्त) यज्ञकर्म त्यागदै यज्ञवेदिकाबाट अलग भई, त्यसमा विरक्ति ग्रहण गरी, महादान गर्न स्वीकार गरें । ॥४६॥
४७. तब मैले यो सङ्घल्प गरें कि दान नदिइकन न खानेछु, न पिउनेछु, न भोजन गर्नेछु, सांच्चै नै यसो गर्नको निमित्त पाँच छ दिन नै किन नवितोस् । ॥४७॥
४८. त्यसरी नै कुनै व्यापारीले व्यापारयोग्य बस्तुहरू संग्रह गरी जहाँ अधिक से अधिक लाभको आशामा ती बस्तुहरू लिएर गई व्यापार गर्ने । ॥४८॥
४९. जस्तो कि कोही आफ्नो थालीमा भएको भोजनबाट केही अंश यदि कुनै भोकाएको लाई दियो भने त्यसको अधिक फल हुनेछ , त्यसैप्रकारले यस्तो दान दोस्रोको निमित्त अवश्य गर्नुपर्दछ, किनकि यस्तो दान सद्गुणले अधिक फल हुनेछ । ॥४९॥
५०. यसको वास्तविकतालाई जानेर मैले प्रत्येक जन्ममा दान-कियामा लागिहेको छु । यस्तो कियामा कहिल्यै विरत हुनेछैन किनकि मलाई यसको फलस्वरूप बोधि प्राप्त गर्नेछु । ॥५०॥

८. शिविराजचरिया

(नेत्रदान)

५१. म कुनै जन्ममा अरिष्ट नामगरेको नगरको क्षत्रिय कुलमा उत्पन्न भएको थिएं । त्यस समय, प्रासादमा बसेर मैले विचार गरें । ॥५१॥
५२. मनुष्य भएर कुनैपनि बस्तु दान दिन सकिन्द्ध, त्यो मेरो लागि पनि अशक्य छैन । यदि कोही केही आवश्यक भएको कुनै पुरुष मसँग मेरो एक आँखा मागेमा पनि मैले निर्भय भएर दान दिन सक्छु । ॥५२॥

५३. मम सङ्कल्पमञ्जाय, सक्को देवानमिस्सरो ।
निसिन्नो देवपरिसाय, इदं वचनमब्रविं ॥
५४. निसज्ज पासादवरे, सिविराजा महिद्धिको ।
चिन्तेन्तो विविध दानं, अदेय्य सो न पस्सति ॥
५५. तथं नु वितथं नेतं, हन्द वीमंसयामि तं ।
मुहुत्तं आगमय्याथ, याव जानामि तं मनं ॥
५६. पवेधमानो पलितसिरो, वलिगत्तो जरातुरो ।
अन्धवण्णो'व हुत्वान, राजानं उपसङ्कुमि ॥
५७. सो तदा पग्गंहेत्वान, वामं दक्खिखणबाहु च ।
सिरास्मं अज्जलिं कत्वा, इदं वचनमब्रवि ॥
५८. याचामि तं महाराज, धम्मिक रट्टवड्ढन ।
तव दानरता कित्ति, उग्गता देवमानुसे ॥
५९. उभो'पि नेता नयना, अन्धा उपहता मम ।
एकं मे नयनं देहि, त्वं'पि एकेन यापम ॥
६०. 'तस्साहं वचनं सुत्वा, हट्टो संविग्गमानसो ।
कतञ्जली वेदजातो, इदं वचनमब्रविं ॥
६१. इदानाहं चिन्तयित्वान, पासादतो इधागतो ।
त्वं मम चित्तमञ्जाय, नेतं याचितुमागतो ॥
६२. अहो मे मानसं सिद्धं सङ्कल्पो परिपूरितो ।
अदिन्नपुष्पं दानवरं, अज्ज दस्सामि याचके ॥
६३. सहि सिवक, उद्घेहि, मा दन्धयि मा पवेधयि ।
उभो' पि नयनं देहि, उप्पाटेत्वा वणिष्वके ॥
६४. ततो सो चोदितो मय्यं, सिवको वचनङ्गरो ।
उद्धरित्वान पादासि, तालमिञ्जं व याचके ॥

५३. मेरो यो सङ्कल्प जानेर देवपरिषदमा बसिरहेका देवराजहरूले यो कुरो भने ॥५३॥
५४. आफ्नो उच्च प्रासादमा बसेर अपरिमित (धनका) को स्वामी शिवि राजाले यस्तो सोचिरहेको छ कि उसको लागि कुनैपनि कुरा अदेय छैन । ॥५४॥
५५. उसको त्यो चिन्तन यथार्थ हो वा होइन-यसलाई मैले समीक्षा गर्नेछु । तपाईंहरू केही क्षण प्रतीक्षा गर्नुसु, मैले उसको मनस्थिति थाहापाउन प्रयास गर्दू । ॥५५॥
५६. यसरी भनेर देवराज शक थर थर कान्दै र सेताम्य कपाल पालेको वृद्ध अन्धो पुरुषजस्तो आफ्ना शरीर बनाई मेरो अगाडि आइपुगे । ॥५६॥
५७. उसले आफ्नो वाम तथा दक्षिण हातहरू जोडी यो वचन भन्नुभयो । ॥५७॥
५८. हे राष्ट्रवर्धन धार्मिक राजा ! तपाईंको दान यशको कुरा मनुष्यहरूमा सर्वत्र झैलिएको छ । ॥५८॥
५९. मेरा दुबै नेत्र (आँखा) यस समय दृष्टिविहीन भईसकेको छ, अतः तपाईं आफ्ना दुई नेत्रमध्ये एउटा दिनुभएर र अवशिष्ट एउटा नेत्रले तपाईं पनि आफ्नो कार्यसाधन गरिरहनुहोला । ॥५९॥
६०. उसको त्यो वचन सुनेर मैले आफ्नो हात जोडेर हर्षपूर्वक प्रफुल्लित भई उसको वेदनालाई सम्भैर्दै यसो भने ॥६०॥
६१. अहो ! अहिले मैले यही सोच्दै आफ्नो प्रासादबाट ओर्लेर यतातिर आइरहेको छु कि तपाईंले मेरो मनको सङ्कल्प जानेर नेत्रको याचना हेतुले आउनुभयो । ॥६१॥
६२. तपाईंको यस आगमनबाट मेरो मनको सङ्कल्प पूर्ण भयो । अब मैले नेत्र-प्रयोजन गर्न तपाईं याचकलाई यो अपूर्व दान अवश्य दिन्छु । ॥६२॥
६३. अहो सीव (नेत्रवैद्य) उठ, डराउनुपर्दैन आफ्नो हात नकम्पाई दुबै नेत्र निकालेर उस याचकलाई दिनू । ॥६३॥
६४. तब मद्वारा प्रेरित त्यस नेत्रवैद्यले मेरो आज्ञालाई माने तथा मेरा दुबै नेत्र निकालेर त्यस याचकको हातमा तालफलको समान राखिदिए । ॥६४॥

६५. ददमानस्स देन्तास्स, दिन्नदानस्स मे सतो ।
चित्तस्स अञ्जथा नत्थि, बोधियायेव कारणा ॥
६६. न मे देस्सा उभो चक्खुं, अत्ता न मे न देस्सियो ।
सब्बञ्जजुतं पियं मय्हं, तस्मा चक्खुं अदासहंति ॥

१. वेस्सन्तर्घटिया

(वेस्सन्तरजातक, सं. ५४७)

६७. यामे अहोसि जनिका, फुस्सती नाम खत्तिया ।
सा अतीतासु जातीसु, सक्कस्स महेसी पिया ॥
६८. तस्मा आयुक्खयं जत्वा, देविन्दा एकदब्रवि ।
ददामि ते दस वरे, वरभद्वे यदिच्छति ॥
६९. एवं वुत्ता च सा देवी, सक्क पुनिदमब्रवि ।
किं नु मे अपराधत्थि, किं नु देस्सा अहं तव ।
रम्मा चावेसि मं ठाना, वातो व धरणीरूहं ॥
७०. एवं वुत्तो च सो सक्को, पुन तस्सिदमब्रवि ।
न चेव ते कतं पापं, न च मे त्वंसि आप्यिया ॥
७१. एत्तकंयेव ते आयु, चवनकालो भविस्सति ।
पटिगण्ह मया दिन्ने, वरे दस वरुत्तमे ॥
७२. सक्केन सा दिन्नवरा, तुड्हहड्हा पमोदिता ।
मम अभन्तरं कत्वां, फुस्सती दस वरे वरी ॥

६५. यस नेत्रदानलाई सङ्कल्प गरी नेत्रदान दिएको समय तथा नेत्रदानपछि पनि मेरो मनमा कुनैप्रकारको सङ्कल्प-विकल्प आएको छैन । यसमा एकमात्र कारण मेरो बोधि-प्राप्तिको नै प्रबल इच्छा थियो । ॥६५॥
६६. यस नेत्रदानको समय न मेरा आफ्ना नेत्रहरूप्रति कुनै द्वेषभाव नै थियो न म आफैप्रति पनि कुनै द्वेष थियो । बस मलाई त केवल सर्वज्ञता नै प्रिय थियो, जसको कारण मैले यस नेत्रदानहेतु कटिबद्ध भएं । ॥६६॥

९. वेस्मन्तरचारिया

(सर्वस्वदान)

६७. यसअगाडि वर्णित जन्ममा जो क्षत्रिय कुलोत्पन्न स्पर्शती (फुस्सती) नाम गरेकी माता भएकी तिनी कुनै पूर्वजन्ममा देवराज शक्रकी महारानी थिइन् । ॥६७॥
६८. उनको आयुक्षयको ज्ञान भएपछि शक्रदेवेन्द्रले उनलाई भने - “मैले तिमीलाई दश वर (इच्छापूर्तिको आश्वासन) दिन चाहन्तु, जो इच्छा छ, त्यो वर माग्नु । ॥६८॥
६९. (शक्रद्वारा) यस्तो भनेपछि ती देवीले शक्र देवराज इन्द्रसँग यस्तो भनिन्, “मैले तपाईंमा कुनै अपराध गरेको छु या कुनै कारण तपाईंले मसँग कुनै दोष देख्नुभएको छ । तपाईंले मलाई यस रम्य स्थानमा त्यसैप्रका यहाँबाट हटाउन चाहिरहनुभएको छ, जसरी कुनै तीव्र आंधीबेरी ले कुनै वृक्षको मूललाई उखेल्ने गरिरहेको छ । ॥६९॥
७०. उनीद्वारा यस्तो भनेपछि शक्र देवराज इन्द्रले उत्तर दियो - “तिमीले कुनै पनि पाप गरेकी छैनौ, न तिमीले मलाई कुनै द्वेष गरेको छ । ॥७०॥
७१. परन्तु तिम्रो आयु (स्वर्गमा रहने समय) यति नै मात्र थियो अब तिम्रो यहाँबाट च्युत हुने समय आयो । अतः तिमी मद्वारा दिइएको दशवटा वर स्वीकार गर । ७१॥
७२. यसप्रकार उनी शक्रद्वारा दश वर प्राप्त गरी ती दशवरहरूमा म उनको पुत्र हुने जानेर, धेरै नै प्रसन्न भएं । ॥७२॥

७३. 'ततो चुता सा फुस्सती, खत्तिये उपपञ्जथ ।
जेतुत्तरम्हि नगरे, सञ्जयेन समागमि ॥
७४. 'यदाहं फुस्सतिया कुच्छिं ओक्कन्तो पियमातुया ।
मम तेजेन मे माता, सदा दानरता अहु ॥
७५. 'अधेन आतुरे जिण्णे, याचके अद्वि के जने ।
समणे ब्राम्हणे खोणे, देति दानं अकिञ्चने ॥
७६. 'दस मासे धारयित्वान, करोन्ते पुरं पदाकखणं ।
वेस्सानं वीथिया मज्जे, जनेसि फुस्सती ममं ॥
७७. 'न मय्य मत्तिकं नामं, न पि पेत्तिकसम्भवं ।
जातेत्थ वेस्सवीथिया, तस्मा वेस्सन्तरो अहु ॥
७८. यदाहं दारको होमि, जातिया अट्टवस्सिको ।
तदा निसज्ज पासादे, दानं दातुं विचिन्तयिं ॥
७९. हृदयं दयय्यं चक्खु, मंसं पि स्थिरं पि च ।
ददेय्यं कायं सावेत्वा, यदि कोचि याचये ममं ॥
८०. 'सभावं चिन्तयन्तस्स, अकम्पितमसणितं ।
अकम्पि तत्थ पथवी, सिनेरूवनवटंसका ॥
८१. 'अन्वद्धमासे पन्नरसे, पुण्णमासे उपोसथे ।
पच्चयं नागमारूङ्घ, दानं दातुं उपागमि ॥
८२. 'कलिङ्गरड्डविसया, ब्राम्हणा उपगच्छु मं ।
अयाच्चु मं हस्थिनागं, धञ्जं मङ्गलसम्मतं ॥
८३. 'अवहिको जनपदो दुष्मिक्खो छातको महा ।
ददाहि पवरं नागं, सब्बसेतं गजुत्तमं ॥

७३. स्वर्गबाट च्युत भएर उनी फुस्सती यस लोकमा कुनै क्षत्रियकुलमा उन्पन्न भइन् र जेतनगरको सञ्जय नाम गरेको क्षत्रियकी भार्या बनिन् । ॥७३॥
७४. जब म आफ्नी त्यस प्रिय माता फुस्सतीको कोखमा आएं तब मेरो यस आगमनको पुष्पप्रभावले उनले सँझै दान गर्न थालिन् । ॥७४॥
७५. उनले त्यस समय निर्धन, रोगी, वृद्ध भिखारी, यात्रीजन, श्रमण, दुर्बल एवं अकिञ्चन लोकहरूलाई दान दिइरहेछन् । ॥७५॥
७६. उनले मलाई १० महिनासम्म उनको गर्भमा धारण गरी, नगरको प्रदक्षिणा गर्दै वेश्याहरूको गल्लीमा गएर मलाई जन्माउनुभयो । ॥७६॥
७७. अतः मेरो नाउँ वेस्सन्तर (वेश्यान्तर = वेश्याहरूको बीचमा उत्पन्न) राखिएको थियो । मेरो नाम न मातासँग सम्बद्ध छ न पितासँग नै । ॥७७॥
७८. जब मेरो आयु आठ वर्षको भयो, मैले आफ्नो प्रासादमा बसेर सर्वविध दान दिनको लागि निश्चय गरें । ॥७८॥
७९. त्यस समय मेरो यही नै निश्चय थियो कि यदि कोही मसँग मेरो हृदय, नेत्र, मांस या रक्त यहाँसम्म कि मेरो शरीरको अङ्गसम्म पनि मागेतापनि त्यो पनि मैले उसलाई दिनेछु । ॥७९॥
८०. मद्वारा यो दृढ एवं स्थिर सङ्घल्प गरेको समय सुमेरु, वन, पुष्प-फल वृक्षहरूसहित यो समस्त पृथ्वी कम्प भएको थियो । ॥८०॥
८१. म प्रत्येक पक्षको अमावस्या र पूर्णिमाको उपोसथको दिन प्रत्यय नाम गरेको हातीमाथि आरूढ भएर दान दिनको निमित्त जाने गरेको थिए । ॥८१॥
८२. एकचोटिको कुरा हो – कलिङ्गबासी केही ब्राह्मण म भएको ठाउँमा आए र उनीहरूले मसँग त्यो सौभाग्यशाली एवं माङ्गलिक हाती मारन थाले ॥८२॥
८३. त्यस देशमा त्यस वर्ष अकाल (दुर्भिक्ष) को कारण भुखमरी फैलिएको थियो । उनीहरूले मागेको हुँडा मैले आफ्नो त्यो श्वेत हस्ती, जो कि हजारौमध्ये मुख्य थियो, उसलाई मैले दिए । ॥८३॥

८४. ददामि न विकम्पामि, यं मं याचन्ति ब्राह्मणा ।
सन्तं नप्तिगृहामि, दाने मे रमते मनो ॥
८५. न मे याचकमनुप्त्ते, पटिकखेपो अनुच्छवो ।
मा मे भिज्ज समादानं, दर्सामि विपुलं गजं ॥
८६. नागं गहेत्वा सोणडाय, भिङ्गारे रतनामये ।
जलं हृत्ये आकिरित्वा, ब्राह्मणानं अदं गजं ॥
८७. पुनापरं ददन्तस्स, सब्बसेतं गजुत्तमं ।
तदापि पथवी कम्पि, सिनेरुवनवटंसका ॥
८८. तस्स नागस्स दानेन, सिवयो कुद्धा समागता ।
पब्बाजेसुं सका रट्टा वङ्गं गच्छतु पब्बतं ॥
८९. तेसं निच्छुभमानानं अकम्पित्थमसणितं ।
महादानं पवत्तेतुं, एकं वरमयाचिसं ॥
९०. याचिता सिवयो सब्बे, एकं वरमदंसु मे ।
सावयित्वा कण्णभेरि, महादानं ददामहं ॥
९१. अथेत्थ वत्तसी सद्वा, तुमुलो भेरवो महा ।
दानेनिमं नीहरन्ति, पुन दानं ददातयं ॥
९२. हत्थिं अस्से रथे दत्त्वा, दासिं दासं गवं धनं ।
महादानं ददित्वान, नगरा निकखमिं तदा ॥

८४. ब्राम्हणहरूलाई त्यो दान गरेको समय मेरो चित्तमा न कुनै क्षोभ (व्यग्रता) भयो, न कुनै चञ्चलता नै । मैले त्यसलाई दिनको लागि कुनै छल (बहाना) पनि गरेको छैन, किनकि दान गर्ने कुरा स्वयं मेरो धेरै प्रिय कुरा थियो ॥८४॥

८५. मेरो सम्मुख ती याचकहरू आएपछि, न मेरो चित्तमा कुनै प्रतिक्षेप (विरोध) नै भयो, न त कुनै उदासीनता नै । बस, केवल मद्वारा कृत दानसङ्कल्प पूर्ण हुनेछ भन्ने ममा थियो । यसकारण त्यो श्रेष्ठगज उनीहरूलाई दान दिएं । ॥८५॥

८६. एउटा हातमा त्यस गजको सूँड समातेर तथा दोस्रो हातमा रत्नालंकृत सुवर्णपात्रले जल चढाई मैले त्यस गजलाई सङ्कल्प गरी दान दिएं । ॥८६॥

८७. मद्वारा यस सर्वश्रेष्ठ गजदान, दिएको समय एकचोटि पुनः यो पृथ्वीस्थित समस्त सुमेरु, वन-वृक्षहरूसहित कम्प भएको थियो । ॥८७॥

८८. त्यस गज श्रेष्ठलाई दान गरेपछि त्यहाँ बस्ने शिविजन कुद्ध भएर त्यहाँ आए र उनीहरूले मलाई आफ्नो राष्ट्रबाट निष्कासित गरिदिए तथा वडु पर्वतमा गएर रहने आज्ञा दिए ॥८८॥

८९. ती शिविहरू कोधित भएतापनि तथा उनीहरूद्वारा देश निकाला गरिएतापनि मलाई न क्षोभ नै भयो, न दानक्रियाप्रति आस्था नै कम भयो । त्यस समय मैले उनीहरूसँग एउटा वर (सुविधा) मार्गे । ॥८९॥

९०. जब मैले ती शिविहरूसँग बारम्बार आग्रह गरें तब उनीहरूले मलाई यो सुविधा दिए कि मैले त्यहाँ जनतालाई सुनाउन योग्य दुन्दुभिध्वनि महादान ग्रहणका लागि घोषणा गर्न सकूँ । ॥९०॥

९१. उक्त दुन्दुभिवादन यस्तो तीव्र एवं दूरगामी ध्वनि भयो कि यसलाई सुनेर याचकसमूह म भएको ठाउँमा आए कि मैले पुनः पूर्ववत् दान गर्नेछु । ॥९१॥

९२. तब मैले याचकहरूको गज, अश्व, रथ, दास, दासी, गौ, मुद्रा (नगद धन) एवं महादान (अन्नदान) आदि दिएं, तिनीहरू त्यस नगरबाट प्रस्थान गरे ॥९२॥

५३. निक्खमित्वान नगरा निवत्तित्वा विलोकिते ।
तदा पि पथवी कम्पि, सिनेरूवनवटंसका ॥
५४. चतुवाहिं रथं दत्त्वा, ठत्वा चातुम्महापथे ।
एकाकियो अदुतियो मद्विदेविं इदमब्रविं ॥
५५. त्वं मदि कण्हं गण्हाहि, लहुका एसा कनिष्ठिका ।
अहं जालिं गहेस्सामि, गरुको भातिको हि सो ॥
५६. पदुमं पुण्डरीकं व मद्दी कण्हाजिनग्गाही ।
अहं सुवण्णबिम्बं व, जालिं खत्तियमग्गाहिं ॥
५७. अभिजाता सुखुमाला, खत्तिया चतुरो जना ।
विसमं समं अक्कमन्ता, वङ्ङं गच्छाम पब्बतं ॥
५८. ये केचि मनुजा एन्ति, अनुमग्गे पठिष्पथे ।
मग्गन्ते पटिपुच्छाम, कुहिं वङ्ङन्तपब्बतो ॥
५९. ते तथ्य अम्हे पस्सित्वा, करुणं गिरमुदारयुं ।
दुक्खं ते पटिवेदेन्ति, दूरे वङ्ङन्तपब्बतो ॥
१००. यदि पस्सन्ति पवने, दारका फलिने दुमे ।
तेसं फलानं हेतुम्हि, उपरोदन्ति दारका ॥
१०१. रोदन्ते दारके दिस्वा, उब्बिद्वा विपुला दुमा ।
सयमेवोणमित्वान, उपगच्छान्ते दारके ॥
१०२. इदं अच्छरियं दिस्वा, अब्युतं लोमहंसनं ।
साहुकारं पवत्तेसि, मद्दी सब्बङ्गसोभणा ॥
१०३. अच्छेरं वत लोकस्मिं, अब्युतं लोमहंसनं ।
वेस्सन्तरस्स तेजेन, सयमेवोणता दुमा ॥

९३. त्यस नगरबाट निस्किएको समय मैले चारैतिर सिंहावलोकन गरें। त्यस समय पनि यो समस्त पृथ्वी पूर्ववत् कम्प भएको थियो ॥९३॥
९४. चारजना मनुष्यहरू बस्न योग्य एक रथ चौबाटोमा खडा गरी, त्यस रथलाई पनि कुनै याचकलाई दिएर जब म कुनै साथीविनाको एकलै भएं तब मैले मात्र देवी (आफ्नी भार्या) लाई यो भनें ॥९४॥
९५. “माद्रि ! तिमीले यश (नामगरेकी पुत्री) लाई बोक किनकि यिनी सानी र दुख्ली छिन्। जालिम (पुत्र) मोटो, भारी छ र तिनको ठूलो दाजु पनि हो” ॥९५॥
९६. “त्यसपछि नीलकमलजस्तो कृष्णाजिनीलाई माद्रिले बोकिन् सुवर्णाकृति भएको क्षत्रियकुमार जालिमलाई मैले बोकें” ॥९६॥
९७. यसप्रकार, आभिजात्य कुलोत्पन्न हामी चारै क्षत्रियहरू सम-विषम मार्गहरूबाट पार गर्दै वङ्ग पर्वतमा जानको लागि अगाडि बढ्यौ ॥८७॥
९८. “मार्गमा, जो कोही अगाडि आउदै गरेको कुनै पनि यात्रीसँग भेट हुन्थ्यो तिनीसित सोधने गरेको थिएं कि वङ्ग पर्वत त्यहाँबाट कति टाढा छ” ॥९८॥
९९. ती यात्री हाम्रो दीन अवस्था देखेर करुणापूर्वक यही नै भन्थे कि अरे ! तपाईं कुनै विपत्तिमा फँसिरहेको जस्तो देखिन्छ, वङ्ग पर्वत त यहाँबाट धेरै टाढा छ ॥९९॥
१००. मार्गमा, दुबै बच्चा कुनै उद्यानमा फल फलिरहेको वृक्षलाई देखेपछि ती फलहरू पाउनको लागि रुने गरेका थिए ॥१००॥
१०१. बच्चाहरू रोइरहेको देखेर ती विशाल एवं अग्ला वृक्षहरूमा पनि दया उब्जेको थियो र वृक्ष आफै भुक्तेर बच्चाहरूका छेउ पुरोका थिए ॥१०१॥
१०२. यस्तो रोमहर्षक आश्चर्यमय घटना देखेर सर्वाङ्ग सुन्दरी आमाले त्यस वृक्षहरूलाई साधुवाद दिएर भनिन् ॥१०२॥
१०३. लोकमा ती वृक्ष त्यसप्रकारले भुक्तेको मा जुन अद्भुत आश्चर्यमय घटना भयो त्यो विस्तरको तपको प्रभावले भएको हो ॥१०३॥

१०४. सद्भिर्पिंसु पथं यक्खा, अनुकम्पाय दारके ।
निक्खन्तदिवसेनेव, चेतरद्वमुपागमुं ॥
१०५. सद्विराजसहस्रानि, तदा वसन्ति मातुले ।
सब्बे पञ्जलिका हुत्वा, रोदमाना उपागमुं ॥
१०६. तत्थ वत्तेत्वा सल्लापं, चेतेहि चेतपुत्तेहि ।
ते ततो निक्खमित्वा, वङ्मं अगमु पब्बतं ॥
१०७. आमन्तयित्वा देविन्दो, विस्सकम्मं महिद्विकं ।
अस्समं सुकतं रम्म, पण्णसालं सुमापयं ॥
१०८. सक्कस्स वचनं सुत्वा, विस्सकम्मो महिद्विको ।
अस्समं सुकतं रम्म, पण्णसालं सुमापयि ॥
१०९. अज्ञोगहित्वा पवनं, अप्पसदं निराकुलं ।
चतुरो जना मयं तथ, वसाम पब्बतन्तरे ॥
११०. अहं च मद्दिदेवी च, जाली कण्हाजिना चुभो ।
अञ्जमञ्जं सोकनुदा, वसाम अस्समे तदा ॥
१११. दारके अनुरक्खन्तो, असुञ्जो होमि अस्समे ।
मद्दी फलं आहरित्वा, मोसेति सा तयो जने ॥
११२. पवने वसमानस्स, अद्विको मं उपागमि ।
आयाचि पुत्तके मर्हं, जालिं कण्हाजिनं चुभो ।
११३. याचकं उपगतं दिस्वा, हासो मे उपज्जथ ।
उभो पुत्ते गहेत्वान, अदासिं ब्राम्हणे तदा ॥
११४. 'सके पुत्ते चजन्तस्स जूजके ब्राम्हणे यदा ।
तदा'पि पथवी कम्पि, सिनेरूवनवटंसका ॥
११५. पुनदेनसक्को ओरुरह, हुत्वा ब्राम्हणसन्निभो ।
आयाचि मं मद्दिदेविं, सीलवन्तिं पतिब्बतं ॥

१०४. (अन्तमा) यक्षाहरूले आफ्ना दिव्य प्रभावद्वारा बङ्ग पर्वत पुग्ने मार्ग यस्तो संक्षिप्तरूपले बनाइदिए कि भोलिपल्ट नै चेतराष्ट्र पुगियो ॥१०४॥
१०५. त्यस राष्ट्रमा मातुलपक्षका आठ हजार क्षत्रियहरू बसिरहेका थिए । उनीहरूलाई देखेर तिनीहरू सबै रुदै हात जोडेर त्यहाँ गए ॥१०५॥
१०६. त्यहाँ ती चारजनासँग त्यस चेतराष्ट्रवासी मातुल जनहरूबाट विस्तृत वार्तालाप भयो । तदनन्तर, ती चारैजना बङ्ग पर्वतमा पुगे ॥१०६॥
१०७. त्यस समय देवराज शक्रले विश्वकर्मालाई आदेश दिएअनुसार त्यहाँ एउटा आश्रम बनाएर त्यसमा एउटा पर्णकुटी पनि बनाइदिन् ॥१०७॥
१०८. देवराजको आदेश सुनेर बुद्धिसम्पन्न त्यस विश्वकर्माले त्यहाँ एउटा रम्य आश्रम र त्यहाँ एउटा पर्णकुटी बनाइदिए ॥१०८॥
१०९. त्यस नीरव एवं निर्जन अतएव शान्त उपवनमा प्रविष्ट भएर हामी चारै जना नै त्यस पर्वतमा रहन थाल्यौ ॥१०९॥
११०. म, माद्रीदेवी तथा कृष्णाजिनी एवं जालि-हामी चारै जना एक आपसमा शोकलाई फाली त्यस आश्रममा रहन थाल्यौ ॥११०॥
१११. बच्चाहरूलाई रक्षाका निमित्त म आश्रममा रहन्थें कि आश्रम निर्जन हुन दिइन । माद्री पर्वतस्थ जंगलको वृक्षबाट फल टिपेर ल्याउदैथिई ॥१११॥
११२. त्यस वनमा रहेको समय हामीहरूकहाँ एक दिन एक यात्री याचक आए र उसले मसँग हाम्मा बच्चाहरू-कृष्णाजिनी तथा जालि उसको लागि दान मार्गे ॥११२॥
११३. याचकलाई त्यहाँ त्यस निर्जन स्थानमा उपस्थित भएको देखेर म मिश्रित हर्षले विभोर भएं, मैले आफ्ना दुबै बच्चा त्यस ब्राह्मणलाई दान दिएं ॥११३॥
११४. यसप्रकार मैले आफ्ना दुबै बच्चालाई त्यस याचक ब्राह्मणलाई दान दिएको समयमा पनि समस्त पृथ्वी पूर्ववत् कम्प भएको थियो ॥११४॥
११५. पुनः कुनै समय देवराज शक्रले देवलोकबाट आएर मसँग मेरी शीलवती, पतिव्रता पत्नी माद्रिलाई पनि मार्गे ॥११५॥

११६. मद्दि हत्थे गहेत्वान् उदकंजलि पूरिय ।
पसन्नमनसङ्क्षिप्तो तस्स मदि अदासहं ॥
११७. मदिया दीयमानाय, गगने देवा पमोदिता ।
तदा'पि पथवी कम्पि, सिनेरुवनवटंसका ॥
११८. जालिं कण्हाजिनं धीतं, मदिदेविं पतिष्ठतं ॥
चजमानो न चिन्तेसिं, बोधियायेव कारणा ॥
११९. न मे देस्सा उभो पुत्ता, मदिदेवी न देस्सिया ।
सब्बज्ञुतं पियं मर्हं, तस्मा' पि मे अदासहं ॥
१२०. पुनापरं ब्रहारञ्जे, मातापितुसमागमे ।
करूणं परिदेवन्ते, सल्लपन्ते सुखं दुखं ॥
१२१. हिरोत्तप्पेन गरुना, उभिन्नं उपसङ्क्षिप्ति ।
तदा'पि पथवी कम्पि, सिनेरुवनवटंसका ॥
१२२. पुनापरं ब्रहारञ्जा निक्खमित्वा सज्ञातिभि ।
पविसामि पुरं रम्मं, जेतुतरं पुरुत्तमं ॥
१२३. रतनानिं सत्त वस्सिंसु, महामेघो पवस्सथ ।
तदा' पि पथवी कम्पि, सिनेरुवनवटंसका ॥
१२४. अचेतनायं पथवी, अविज्ञाय सुखं दुखं ।
सा' पि दानबला मर्हं, सत्तकखतुं पकम्पथा' ति ॥

११६. मैले भार्या माद्रीलाई पनि हात समातेर दोस्रो हातले जललिएर प्रसन्न मनले ती माद्रीलाई शक देवराज इन्द्रलाई दान दिएं ॥११६॥
११७. मद्वारा दिइएको भार्या माद्रीको यस दानलाई देखेर देवलोक धेरै नै प्रमुदित भयो । त्यस माद्रीलाई दान दिएको समयमा पनि समस्त पृथ्वी-पूर्ववत् कम्प भएको थियो ॥११७॥
११८. आफ्नी पुत्री कृष्णाजिनी र पुत्र जालि एवं प्रतिब्रता माद्री देवीलाई दान गरेको समय पनि मेरो मनमा कुनै व्याकुलता रहेन किनकि यस्तो अपूर्व दानहरूको फलस्वरूप नै मैले बोधित्व प्राप्त गर्न सक्नेछु ॥११८॥
११९. यी दुबै बच्चाहरू मलाई अप्रिय भएको थिएन, न आफ्नी पत्नी माद्रीसँग नै मेरो कुनै द्वेष थियो । यस दानमा एकमात्र कारण यो थियो कि मलाई सर्वज्ञता नै प्रिय थियो । अतः त्यसको प्राप्ति हेतुले गर्दा यो सबै दान गरि दिएं ॥११९॥
१२०. तदनन्तर कुनै दिन त्यस बनमा मेरा माता-पिता मलाई भेट्न आए भने, मैले करुणापूर्वक रोएर मेरो सुख-दुःख पोख्नेछु ॥१२०॥
१२१. म धेरै नै लज्जा एवं भयपूर्वक त्यसरी गएं । त्यस समय पनि यो समस्त पृथ्वी-पूर्ववत् कम्प भएको थियो ॥१२१॥
१२२. त्यसपछि जब मैले आफ्ना माता-पिताका साथ त्यही भीषण बनबाट पुनः त्यस श्रेष्ठ एवं रमणीय जेतनगरमा प्रविष्ट भएं ॥१२२॥
१२३. तब सप्तविद्य रत्नहरूको वर्षा भयो । महामेघ पनि वर्षा हुन थाल्यो । त्यस समय पनि यो समस्त पृथ्वी पूर्ववत् कम्प भएको थियो ॥१२३॥
१२४. यद्यपि यो पृथ्वी अचेतन छ, अतः सुख-दुःखको विषयमा कुनैपनि नजानेर पनि मेरो दान-पुण्यको कारण नै यस पृथ्वी सातचोटि कम्प भएको थियो ॥१२४॥

१०. ससपण्डितचरिया

(ससपण्डितजातक, सं. ३१६)

१२५. 'पुनापरं यदा होमि, ससको पवनचारको ।
तिगपण्णसाकफलभक्खो, परहेठनविवज्जितो ॥
१२६. 'मक्कटो च सिङ्गालो च उद्धोतो चहं तदा ।
वसाम एकसामन्ता, सायं पातो च दिस्सरे ॥
१२७. 'अहं ते अनुसासमि किरिये कल्याणपापके ।
पापानि परिवज्जेथ, कल्याणे अभिनिविस्सथ ॥
१२८. उपोसथम्हि दिवसे चन्द्रं दिस्वान पूरितं ।
एतेसं तथ आचिक्खि, दिवसो अज्जुपोसथो ॥
१२९. 'दानानि पठियादेथ, दक्खिणेय्यस्स दातवे ।
दत्त्वा दानं दक्खिणेय्ये, उपवस्सथुपोसथं ॥
१३०. ते मे साधु ति वत्वान, यथासत्ति यथाबलं ।
दानानि पठिया देत्वा, दक्खिणेय्यं गवेसिसुं ॥
१३१. अहं निसज्ज चिन्तेसिं, दानं दक्खिणनुच्छवं ।
यदिहं लभे दक्खिणेय्यं, किं मे दानं भविस्सति ॥
१३२. न मे अत्थि तिला मुग्गा, मासा वा तण्डुला वतं ।
अहं तिणेन यापेमि, न सक्का तिण दातवे ॥
१३३. यदि कोचि एति दक्खिणेय्यो, भिक्खाय मम सन्तिके ।
दज्जाहं सकमत्तानं, न सो तुच्छो गमिस्सति ॥

१०. शाश्वपणिडतचरिया

(स्वशरीरको अपूर्वदान)

१२५. पुनः कुनै बेला म एक शशक (खरायो) को योनिमा जन्म लिएर कुनै पर्वतको मुनि रहेर तृण (धाँस), फलले आफ्ना जीवन यापन गर्दथे । त्यस जीवनमा पनि मेरो आफ्नो चेष्टाहरूले कसैलाई व्यथित गर्नको निमित्त कुनै प्रयास गरेको थिइन ॥१२५॥
१२६. त्यस समय एक बाँदर एक शृंगाल (स्याल) एक उच्चपोत र म हामी चार जना एकै साथ बसिरहेका थियौं र प्रतिदिन प्रातः साँझ एकसाथ मिलेर रहेका थियौं ॥१२६॥
१२७. मैले ती तीनैलाई कुशल एवं अकुशल कर्महरूको विषयमा सचेत गरिरहेको थिएं कि शुभ कर्ममा नै अभिनिवेश गर्नुपर्द्ध र अशुभ कर्म त्यागिदिनुपर्द्ध ॥१२७॥
१२८. उपोसथको दिन जब मैले आकाशमा पूर्णचन्द्र हेरेको थिएं तब तिनीहरूलाई बताएको थिएं कि आज उपसोथव्रत बस्नुपर्द्ध ॥१२८॥
१२९. आजको दिन याचकहरूलाई उनीहरूले जति मागे पनि दान गर । त्यो दान गरी उपोसथव्रत गनले दुईप्रकारका गुण फल प्राप्त हुनेछ ॥१२९॥
१३०. उनीहरूले मैले भनेका कुरालाई स्वीकार गरी यथाबल यथासामर्थ्य दान किया गर्नको निमित्त याचकलाई खोज्दैरहे ॥१३०॥
१३१. म पनि एकान्तमा बसेर सोच्दथे कि मैले यस्तो कुन शुभ-दान गरौं, जो मेरो सामर्थ्यको अन्तर्गत पनि छ र मेरो शोभाको अनुरूप पनि छ किन्तु मैले कुनै याचक पाएं भने पनि उसलाई मैले के दान दिनेछु ॥१३१॥
१३२. किनकि मसँग कसैलाई दिनको निमित्त न तिल छ, न मुगी छ, न चामल छ । म स्वयम् धाँस पात खाएर जीवन यापन गरिरहेको छु ॥१३२॥
१३३. (अतः मैले यस्तो किन नगरूं कि) “यदि कुनै याचक मेरो अगाडि आएमा उसलाई म स्वयम् आफूलाई नै समर्पित गरिदिन्छु, जसले गर्दा ऊ खाली हातले फर्केर जान नपरोस्” ॥१३३॥

१३४. मम सङ्कल्पमञ्जाय सकको ब्राम्हणवर्णिणना ।
आसयं मे उपागच्छि, दानवीमंसनाय मे ॥
१३५. तमहं दिस्वान सन्तुष्टो, इदं वचनमब्रविं ।
साधु खोसि अनुप्पत्तो, घासहेतु ममन्तिके ॥
१३६. अदिन्नपुब्बं दानवरं, अज्ज दस्सामि ते अहं ।
तुवं सीलगुणूपेतो, अयुत्तं ते परहेठनं ॥
१३७. एहि अग्गिं पदीपेहि, नानाकट्टे समानय ।
अहं पदिस्समत्तानं, पक्कं त्वं भक्खयिस्ससिं ॥
१३८. साधू' ति सो हट्टमनो नानकट्टे समानयि ।
महन्तं अकासि चितकं, कत्वा अङ्गारगञ्चकं ॥
१३९. अग्गिं तथ्य पदीपेसी, यथा सो खिप्पं महाभवे ।
फोटेत्वा रजगते गते, एकमन्तं उपाविसिं ॥
१४०. यदा महाकट्टपुञ्जो, आदित्तो धमधमायति ।
तदुप्पतित्वा पपतिं, मज्जके जालसिखन्तरे ॥
१४१. यथा सीतोदकं नाम, पविष्टुं यस्स कस्सचि ।
समेति दरथपरिलाहं, अस्सादं देति पीति च ॥
१४२. तथेव जलितं अग्गि, पविष्टुस्स ममं तदा ।
सब्बं समेति दरथं, यथा सीतोदकं विय ॥
१४३. छविं चम्मं मंसं न्हारुं, अहिं हदयबन्धनं ।
केवलं सकलं कायं, ब्राम्हणस्स अदासहं' ति ॥

अकित्तिवग्गो पठन्ते ॥

१३४. मेरो यो सङ्कल्प थाहापाएर शक एक ब्राम्हणको रूपमा दान लिने हेतुले म भएको ठाउँमा आए ॥१३४॥
१३५. म उसलाई देखेर धेरै प्रसन्न भएं । उसलाई मैले यसो भनें - “तपाईं म कहाँ भिक्षा हेतुले आएको उचित भयो” ॥१३५॥
१३६. मैले आज तपाईंलाई त्यो अपूर्व दान दिनेछु जो आजसम्म कसैले पनि त्यसरी दिएको थिएन होला । तपाईं शील गुणले सम्पन्न हुनुहुन्छ, अरूको हिंसा गर्नु तपाईंलाई उचित हुँदैन ॥१३६॥
१३७. “आउनुसु, तपाईंले अति प्रज्वलित गर्नुसु, तदर्थ केही इन्धन (बाल्ने बस्तु) एकत्रित गर्नुहोस् । मैले आफ्नो शरीर त्यस अग्निमा राखिदिनेछु । पाकिसकेपछि तपाईंले यसलाई खानुहोला” ॥१३७॥
१३८. “ठीक छ” - भनेर त्यस ब्राम्हणरूपधारी शकले त्यहाँ विविध काष्ठ एकत्र गरे र एक विशाल चिता बनाई त्यसमा बलेको कोइला राखिदिए ॥१३८॥
१३९. यसप्रकार उसले अग्नि प्रज्वलित गरे । मैले त्यस अग्निमा पोलिन शरीरको धूलो भाडेर एकतिर बसिरहें किनकि मेरो शरीर त्यसमा राम्रोसँग पाक्नेगरी पोलियोस् ॥१३९॥
१४०. त्यो अग्नि पूर्णतः प्रज्वलित भएपछि म उफेर त्यस प्रज्वलित अग्निमा हाम्फालें ॥१४०॥
१४१. शीत जल आफूमा प्रविष्ट भएमा कुनै प्राणीको दाहजन्य कष्ट शान्त हुनेछ, त्यसबाट सुख पनि प्राप्त हुन्छ र प्रेम पनि ॥१४१॥
१४२. त्यसैप्रकार त्यस प्रज्वलित अग्निमा प्रविष्ट भई मेरो शरीर दाहजन्य कष्ट शान्त भयो मानों म शीतजलमा प्रविष्ट भएको जस्तो भएं ॥१४२॥
१४३. यसप्रकार मैले आफ्नो शरीरको छवि, चर्म, मांस, स्नायु, अस्थि हृदय आदिसहित समस्त काय (शरीर) त्यस ब्राम्हणलाई दान गरिदिएं ॥१४३॥

अकीर्तिकवर्ज प्रथम सठपञ्ज ॥

तरसुद्धानं

अकित्तिब्राम्हणो सङ्घे कुरुराजा धनञ्जयो ।
 महासुदर्सनो राजा, महागोविन्द ब्राम्हणो ॥
 निमी चन्दकुमारो च, सिवि वेस्सन्तरो ससो ।
 अहमेव तदा आसिं, यो ते दानवरे अदा ॥
 एते दानपरिक्खारा, एते दानस्स पारमी ।
 जीवितं याचके दत्त्वा, इमं पारमि पूरयिं ॥
 भिक्खाय उपगतं दिस्वा, सकत्तानं परिच्छजिं ।
 दानेन मे समो नथ्य, एसा मे दानपारमी मे ति ॥



दानपारमिनिदिदसो निरुटितो ॥

यसं वर्गं (व्याख्यात चरियाहरु) को सूची

१. यस चर्याहरु पूर्ण गर्नेमा अर्कार्ति ब्राम्हण आङ्गुजकासुरपृष्ठार .१
२. शङ्ख । किर्त्तिपृष्ठाम् शिष्टकृ निम शीडीद इति .१
३. कुरुराज धनञ्जय ॥ शीडीद मम नर्णु प्रश्नीम् शीद इति .२
४. राजा महासुदशन ॥ शीडीप् ते शिष्टपृष्ठाम् शीद निम .३
५. महागोविन्द ब्राम्हण ॥ निमिक्त शीद राजा निमप्रश्नाम् शीद .४
६. निमिराज । शिष्टाककलाद पि ते शिष्टप्रश्नप्रीप् निम .५
७. चन्द्रकुमार ॥ शीडीध्वं र्विष्ट शिष्टर्णि शीद इति .६
८. शिविराजा । शिष्टाम्भृष्ट पि 'गण शिष्ट निम ते शिष्ट .७
९. वेस्सन्तर एव ॥ शीडीनिमि उप्रीनिकछं लम्भाजीड शीर्षि .८
१०. शशपण्डित म नै थिएं जसले उत्तम दान चर्याहरु पूर्ण गरें ॥
। शिष्टाम्भृष्ट लब्द लक्ष्माजीड ते शिष्ट .९

यो दानको साधन, यो दानकात पारमिताहरु यहाँसम्म कि आफ्नो जीवन-दान गरेर पनि दानपारमितालाई पूर्ण गरें । शिष्टकृ

यस पारमिताको पूर्ति हेतुले मैले भिक्षाको लागि सम्मुख आषुको याचकलाई आफ्नो शरीर पनि दान दिएको थिएं । यसप्रकार दान गर्नेमा मेरो समान कोही पनि थिएन - यही मेरो दानपारमिताको विशेषता थियो ॥

। म शिष्टाम्भृष्ट निमिष्ट शिष्टपृष्ठाम् दानपारमितिर्देश निष्ठित ॥
॥ शिष्टाम्भृष्ट पि शिष्ट लब्द लक्ष्माजीड शिष्ट



२. हत्थिनागवग्गो

१. मातुपोसकचरिया

१. यदा अहोसिं पवने, कुञ्जरो मातुपोसको ।
न तदा अत्थि महिया, गुणेन मम सादिसौ ॥
२. पवने दिस्वा वनचरो, रञ्जो मं पटिवेदयि ।
तवानुच्छवो महाराज, गजो वसति कानने ॥
३. न तस्स परिक्खायत्थो, न पि आलककासुया ।
सह गहिते सोण्डाय, सयमेव इधेहिति ॥
४. तस्स तं वचनं सुत्वा, राजा' पि तुष्टमानसो ।
ऐसेसि हत्थिदमकं, छेकाचरियं सुसिकिखतं ॥
५. गन्त्वा सो हत्थिदमको, अद्वस पदुमस्सरे ।
भीममुलालं उद्धरत्तं, यापनत्थाय मातुया ॥
६. विज्ञाय मे सीलगुणं, लक्खणं उपघारयं ।
एहि पुत्ता' ति पत्वान, मम सोण्डाय अग्गहि ॥
७. यं मे तदा पाकतिकं, सरीरानुगतं बलं ।
अज्ज नागसहस्सानं, बलेन समसादिसं ॥
८. यदिहं तेसं पकुप्येयं, उपेतानं गहणाय मं ।
पटिबलो भवे तेसं, याव रज्जं, पि मानुसं ॥

२ हस्तिनागवग्ग

१. मातृपोषकचरिया

(मातृपोषक गजको बन्धन)

१. जब मैले एउटा हातीको जातिमा जन्म लिएं तब मैले माताको सेवामा नै निरन्तर लाग्दै एउटा पर्वतको तलहटीमा आफ्नो जीवन यापन गरेको थिएं। त्यस समय मेरा गुणहरूसँग समानता गर्नेहरू अन्य कोही हस्ती यस पृथ्वीमा थिएन ॥१॥
२. कुनै बनवासी राजपुरुषले मलाई त्यस पर्वतको तलहटीमा रहेको देखेर उसले आफ्नो राजाकहाँ गई मेरा गुणहरूको प्रशंसा गर्दै भने - "महाराज ! तपाईंको लागि एउटा योग्य हाती बनमा रहेको छ" ॥२॥
३. ऊ यस्तो सरल स्वभावको छ कि न उसलाई थुन्नको लागि आवश्यकता छ, न कुनै खुटेको । बस, केवल सुँड समातेर, मुख्ले यहाँ आऊ भनेपछि स्वयं नै त्यहाँ आउने गर्दछ ॥३॥
४. राजाले त्यस बनवासीको बचन सुनेर प्रसन्न भएर आफ्नो कुशल गजशिक्षक (महावत) लाई जो गजविद्यामा निपुण थियो, मलाई समात्नको निमित्त पठाए ॥४॥
५. त्यस गज शिक्षकले बनमा आएर मलाई पद्मसरोवरमा आफ्नो माताको भोजनको लागि कमलनाल एवं कमलकन्द उखेलिरहेको समयमा देखे ॥५॥
६. मेरो शारीरिक चिन्ह देखेपछि उसले मेरा विशेषताहरू जाने र 'पुत्र ! यहाँ आऊ, भनेर मेरो सुँड समाते ॥६॥
७. त्यस समय मेरो शारीरमा जुन स्वाभाविक बल (शक्ति) थियो त्यो पनि आजका हजार हातीहरूको समान थियो ॥७॥
८. यदि मैले मलाई समात्न आएको गजशिक्षकका मानिसहरूप्रति क्रोध गरेको भए उसका राज्यका समस्त पुरुषहरू मिलेर आएपनि मेरो सामना गर्न सक्दैनये ॥८॥

६. अपि चाहं सीलरक्खाय, सीलपासमि पूरिया ।

न करोमि चित्ते अञ्जथतं पविष्टपन्तं ममालके ॥

(चतुर्विंशतिरूपानुष्ठानानुसारी) १०८. १०८. १०८.

नेव तेऽपि पकुप्येयं सीलखण्ड भया ममा' ति ॥

मामार्थं किंताम इमि श्राव्या ग्राम तामार्थं कामान्तः १५८॥ इमि श्राव्या

किंताम तामार्थं तामार्थं ममार्थं १५८॥ इमि श्राव्या ग्राम तामार्थं तामार्थं

२. भूरिदत्तचरिया

११. पुनापरं यदा होमि, भूरिदत्तो महिद्विको ।

विस्युक्खेन महारज्ञा, देवलोकमगच्छहं ॥

१२. तत्थं परिसत्त्वाहाऽद्वेष, मएकत्तं सुखेसमपिवौमह ! लभान्नम्

प्राक्षण्डातं सीमगमनत्थाय, सीलबृतं समाविधि १५९. १५९. १५९.

छीणवृत्तं सरीरकिच्चं कत्वानि, भुत्वा यापनमत्तक । किंच्छु कृत तु

चतुरो अड्डे अधिद्वाय, सेमि वभिक्मुद्वनि ॥

१४. छविया चम्मेन मसेन, नहाख्याद्विकेहि वा ।

किंताम द्वात्मा, तिष्ठी उपनिषद्वात्मा वा द्वात्मा (तिष्ठाम) कामाश्रीमान् यस्स एतेन करणीयं, दिन्तयेव हरातु सो ॥

१५. संसितो अकतञ्जुना आलम्पायनी समग्रहि तामी श्राव्या श्राव्या

प्रेलायं पविष्टपित्त्वान, कीलेति मंत्तहिं तहिं ती ॥

१६. ५ निष्ठ वृत्तार्थार्थी उर्मि श्राव्य क्षीर्छु कृती कपीशिः उर्मि

नीपि रिषी (कर्ती) श्राव्य कर्णीशास्त्र श्राव्य अप्रिः उर्मि श्राव्य

१७. रिषी तामास किंतामार्थं श्राव्य श्राव्य श्राव्य

१८. रिषी तामास श्राव्य श्राव्य श्राव्य श्राव्य

९. परन्तु मैले आफ्नो सच्चरिवको रक्षाको निमित्तगतथा आफ्नो शीलपारमिता जोडनको लागि उनीहरूको स्वीकार गरें र आफ्नो चित्तमा उनको प्रति अन्यथा भाव उत्पन्न गर्न दिइन ॥९॥
१०. यदि उसले ममाथि त्यस समय तोमर (बच्छी) आदिले आक्रमण गरेको भएपनि त्यसलाई पनि मैले सहेर उसमाथि कोध नगर्ने थिए किनकि यसबाट मलाई मेरो शीलविखण्डनको सम्भावना बन्नेछ ॥१०॥

॥ पि 'हुई नापश्चित् उज्ज्ञन्ति लक्षि च ॥

११. **२. श्रूरिद्वत्तचर्या** । जीवनपर्यन्त सपराको पितारीमा (सर्प राण्डे एउटा बाँसको भाँडो, बन्धन)

॥ ति कल्प पि 'नन्दष्टीप त्तिगत्वाद तिर्ति मीरिक ॥

११. पुनः कुनै बेला म महान् ऋद्धि (चमत्कार) सम्पन्न भूरिदत्त नाम गरेको नागराज भएं । विरूपाक्ष महाराजको आज्ञाले मलाई कहिले देवलोक (स्वर्ग) मा पनि जानुप्यो' ॥११॥
१२. त्यहाँ मैले सबै देवताहरू एकान्त सुखभौगमा मग्न भएको देखो । त्यस स्वर्गमा स्थायी वासको प्राप्तिको लागि मैले शीलव्रत पालन गर्न आरम्भ गरें ॥१२॥
१३. मैले आफ्नो नित्य शासीरिक कल्प गरी शरीर-रक्षामात्र गर्नको लागि भोजन गरी, चार अङ्गहरूको अधिष्ठान गरी आफ्नो कल्पीक (आफूलाई बास बस्न माटोको घर) भएपनि टाउको जोगाई राख्नेर सुन्ने थिए ॥१३॥
१४. त्यस समय मेरो यो सङ्कल्प थियो कि मेरो छवि (सर्पको पातलो छाला जुन सर्पको लुगा भन्द) या स्थूल चर्म, मास स्नायु, अस्थि आदिले जसलाई जुन प्रयोजनको लागि हुन्छ, लिएर जान सक्नेछ र यसलाई उसले आफ्नो नै सम्फेर दिएको जस्तो ठान्सु सकिन्द्य ॥१४॥
१५. एक दिन म यस्तो आशा गरी त्यहाँ लेटिरहेको थिए कि एक कृतघ्न आलम्पायन (सपेरा) आयो र मलाई समाती लिएर गयो । मलाई पिटारीमा राखी जहाँ तहाँ खेल देखाउन थाल्यो ॥१५॥

१६. पेलाय पकिखपन्ते' पि सम्महन्ते' पि पाणिना ।
आलम्पायने न कुप्पामि, सीलखण्डभया मम ॥
१७. सकजीवितपरिच्चागो, तिणतो लहुको मम ।
सीलवीतिकक्मो मटहं, पथवी उप्पतनं विय ॥
१८. निरन्तरं जातिसतं, चजेय्यं मम जीवितं ।
नेव सीलं पभिन्देय्यं, चतुदीपान हेतु' पि ॥
१९. अपि चाहं सीलरक्खाय, सीलपारमिपूरिया ।
न करोमि चित्ते अङ्गधत्तं, पकिखपन्तं' पि पेलके, ति ॥

३. चम्पेट्यनागचरिया

(चम्पेय्य जातक सं. ५०६)

२०. पुनापरं यदा होमि, चम्पेय्यको महिद्धिको ।
तदा'पि धम्भिको आसिं, सीलब्धतसमप्पितो ॥
२१. तदा'पि मं धम्भचारि, उपद्रुत्थं उपोसथं ।
अहितुण्डिको गहेत्वान, राजद्वारम्हि कीलति ॥
२२. यं यं सो वणं चिन्तयि, नीलं व पीतलोहितं ।
तस्स चित्तानुवत्तन्तो, होमि चिन्तितसन्निभो ॥
२३. थलं करेय्यमुदकं, उदकं' पि थलं करे ।
यदिहं तस्स पकुप्पेय्यं, खणेन छारिके करे ॥

१६. मलाई पिटारीमा राखेको समय या मलाई हातले मसल्दै गरेको समयमा पनि, त्यस सपेराप्रति मेरो कोध उत्पन्न हुने गरेको थियो तैपनि मलाई भय थियो कि मैले कुनै यस्तो नराम्रो कार्य गरेको खण्डमा मेरो शील भ्रष्ट हुने भयो ॥१६॥
१७. त्यस समयमा उनलाई तृण (घाँस) समान तुच्छ सम्फेको थिएं, परन्तु आफ्नो शील भङ्ग हुनेमा मैले यस्तो सोचेको थिएं कि मानों मेरो खुटामुनि पृथ्वी नै खुस्केजस्तो लाग्यो ॥१७॥
१८. निरन्तर सय जन्मसम्म मैले आफ्नो जीवनत्याग गर्न सक्ने थिएं। चार द्वीपहरूको प्राप्तिको बदलामा पनि मैले आफ्नो शीलभङ्ग हुन नदिनको निमित्त सन्नद्ध थिएन ॥१८॥
१९. सांच्चै मैले जीवनपर्यन्त सपेराको पिटारीमा रहें, परन्तु शीलभङ्ग हुने भयले गर्दा मैले त्यस सपेराप्रति आफ्नो चित्तमा क्रोधादि विकार उत्पन्न हुन दिइन ॥१९॥

३. चाम्पेयकृनागचारिया (कुनै पनि कष्ट भएको मा पनि शीलभङ्ग भएन)

२०. पुनः कुनै बेला म महान् ऋद्धिसम्पन्न चम्पावासी नाग भएं, तब पनि मैले शीलब्रतमा समर्पित भएको कारण धर्मचिरणमा नै तत्पर रहेको थिएं ॥२०॥
२१. त्यस समय पनि कुनै अहितुण्डिक (सपेरा) मजस्तो धर्मचारी नियमपूर्वक उपोसथ गर्नेलाई समातेर राज्यको द्वारमा लिएर गई तमासा देखाउने गरेका थिए ॥२१॥
२२. त्यहाँ बसेर त्यो सपेरा मेरो शरीरको वर्ण नीलो पहेलो या रातो बनोस् भनी सोच्छथ्यो, ती रङ्गको नै हुने भइदिएं ॥२२॥
२३. मैले स्थललाई पनि जलसमान र जललाई पनि स्थलसमान गरी त्यस्तै नै आचरण देखाएको थिएं। म त त्यस समय यस्तो भयङ्गर विषधर थिएं कि यदि मैले चाहेको भए आफ्नो विषको प्रभावले त्यस सपेरालाई क्षणमात्र नै भष्मगर्न सक्ने थिएं ॥२३॥

प्राप्तम् २४. यदि वित्तवसी हेस्सं परिहायिस्सामि सीलतो । ३१

द्वाष्टम् २५. सीलन परिहीनस्स, उत्तमत्थो न सिज्जति ॥

तीर्थ २६. काम भिज्जतुयं कायो, इधेव विकिरीयतु ।

तीर्थ २७. नेव सीलं पभिन्देय्यं, विकिरन्ते भुसं विया' ति ॥ ३२

तीर्थ २८. शिरि किंतकम् छिरि किंतकम् शिरि किंतकम् शिरि किंतकम् शिरि किंतकम् ॥

४. चूलबोधिचरिया ॥४३॥ चूलबोधिजातकक (सं ४४३)

तीर्थ २९. प्रेषी मिष्ठ तेऽपाप्तस्तविल शिष्माण शिरि शिष्माप्तान्त शिरि शिष्माप्तान्त ॥

तीर्थ ३०. पुनापरं यदा होमि, चूलबोधि सुसीलवा ॥ ३३

तीर्थ ३१. किंतकम् शिरि किंतकम् शिरि किंतकम् शिरि किंतकम् शिरि किंतकम् ॥

तीर्थ ३२. भवं दिस्वान भयतो, नेकखम्मं अभिनिक्खयमि ॥ ३४

तीर्थ ३३. या मे दुतियिका आसि, ब्राम्हणी कनकसन्निभा ।

तीर्थ ३४. सा' पि वट्टे अनपेक्खा, नेकखम्मं अभिनिक्खयमि ॥

२८. निरालया छिन्नबन्धू अनपेक्खा कुले गणे ।

तीर्थ ३५. चरन्ता गामनिगम, वाराणसीमुपागमुं ॥ ३५

२९. तथ्य वसाम निपका, असेसद्वा कुले गणे ।

तीर्थ ३६. निराकुल अप्पसद्वा, राजुय्याने वसामुभो ।

३०. उत्थानदस्सनं गन्त्वा, राजा अद्वस ब्राम्हणि ॥३६॥ प्रेषी

तीर्थ ३७. उपगम्म ममं पुच्छि, तुद्वेसा का कस्स भारियामा ॥ ३७

तीर्थ ३८. एवं वुत्ते अहं तस्स, इदं वचनमब्रविं ।

तीर्थ ३९. न मर्हं भरिया एसा सहधम्मा एकसासनी ॥

तीर्थ ४०. तस्सा सारत्तगधितो गाहापेत्वान चेटके ।

तीर्थ ४१. निष्पीलयन्तो बल्ला, अन्तेपुरं पवेसयि ॥

तीर्थ ४२. एषो उपर्याही रहुङ्काम् शिरि शिरि शिरि शिरि शिरि शिरि ॥

तीर्थ ४३. राजी शिरि तेऽप्पम् ॥

२४. परन्तु यदि मैले आपनो चित्तलाई अधीनमा नराखेको भए मैले आपनो शीलब्रतबाट च्युत हुनुपर्ने थिएँ। शीलविहीन प्राणी शुभ-सङ्कल्पले पूर्ण हुने हुन्न ॥२४॥
२५. साँच्चै नै मेरो यो शरीर विग्रेमा पनि, दुका दुका भएमा मैले आपनो शीललाई तृण (धाँस) समान गरी बिगार्न दिनेछैन' ॥२५॥


४. चूडबोधिचरिया (भार्यालाई खोसेर लिएपछि पनि राजाप्रति क्रोध आएन)

२६. पुनः एकचोटि मैले यो संसारमा शीलब्रतसम्पन्न चूडलबोधि नामले (ब्राम्हण-कुलमा) उत्पन्न भएँ। त्यस समय मैले संसारका नामले (ब्राम्हणकुलमा)। उत्पन्न भएँ। त्यस समय मैले संसारको जन्म-सम्पन्नको भयलाई मानेर निष्काम साधनामा मन लगाएँ ॥२६॥
२७. मेरी सुवर्णवर्णकी भार्या (स्वास्ती) ब्राम्हणी पनि संसारप्रति निरपेक्ष भएर नैष्काम्यभावनामा नै लागिन् ॥२७॥
२८. यसप्रकारले हामी दुबै बन्धु-बान्धवहरूसँग सम्बन्ध त्यागेर आपनो कुल एवं जातिसमूहमा पनि कुनै सम्पर्क नराखिकन निराश्रय भएर, गाउँहरूमा चारिका गर्दै वाराणसीमा आयौ ॥२८॥
२९. त्यहाँ पनि हामी दुबैले दक्षतापूर्वक आफ्ना ज्ञातिभाइहरूसँग केही सम्बन्ध नराखेर एक निर्जन एवं नीरव राजोद्यानमा रहन थाल्यौ ॥२९॥
३०. एक दिन राजा आपनो त्यस उद्यानमा आए। तथा त्यहाँ मेरी त्यस ब्राम्हणीलाई देखेर मसँग सोधन लागे - "तिमीसँग रहेकी यी स्त्री को हुन् ? कसकी भार्या हुन् ?" ॥३०॥
३१. यसरी सोधेपछि मैले राजालाई भनें - "यी मेरी भार्या (श्रीमती) होइनन्। मेरी सहचारिणी हुन्। एकै धर्मलाई हामी दुबैले आराधना गरिरहेका छौं ॥३१॥
३२. तब त्यस राजाले मेरी स्त्रीमाथि आसक्त भएर उसले आफ्ना अनुचरहरू (राजाको उद्यानमा हेरचाह गर्ने) द्वारा अपहरण गरी आपनो अन्तःपुरमा प्रविष्ट गराए ॥३२॥

३३. ओदपत्तकिया मर्हं सहजा एकसासनी ।
आकहृत्वा नयन्तिया, कोपो मे उपपञ्जथ ॥
३४. सह कोपे समुप्पन्ने, सीलब्बतमनुस्सरि ।
तत्थेव कोपं निगगण्हं, नादासिं वहृतूपरि ॥
३५. यदि नं ब्राम्हणि कोचि, कोट्टेय्य तिणहसत्तिया ।
नेव सीलं पभिन्देय्यं, बोधियायेव कारणा ॥
३६. न मेसा ब्राम्हणी देस्सा, न पि मे बलं न विज्जति ।
सब्बञ्जुतं पियं मर्हं, तस्सा सीलानुरक्खिखसं' ति ॥

५. महिंसराजचरिया

(महिंसजातक - सं २७)

- 
३७. पुनापरं यदा होमि, महिंसो वनचारको ।
पवहृकायो बलवा, महन्तो भीमदस्सनो ॥
३८. पब्बारे गिरिदुग्गे च, रुक्खमूले दकासये ।
होतेत्थ ठानं महिसानं, कोचि कोचि तहिं तहिं ॥
३९. विचरन्तो ब्रहारञ्जे, ठानं अदस भदकं ।
तं ठानं उपगन्त्वान, तिष्ठामि च सयामि च ॥
४०. अथेत्थ कपिमागन्त्वा, पापो अनरियो लहु ।
खन्धे नलाटे भमुके, मुत्तेति ओहनेति मं ॥
४१. सकिं' पि दिवसं दुतियं, ततियं चतुर्थं' पि च ।
दूसेति मं सब्बकालं, तेन होमि उपहुतो ॥

३३. त्यस सरल स्वभावकी एक धर्मको साधना गर्ने मेरी धर्मपत्नीलाई लगेको देखेर पहिले त मलाई राजाप्रति क्रोध जागेको थियो ॥३३॥
३४. परन्तु, क्रोध आउनासाथ नै मलाई मेरो शीलब्रतको पनि ध्यान आयो र मैले तत्काल आफ्नो क्रोधलाई नियन्त्रण गरें र त्यसलाई बढ्न दिइन ॥३४॥
३५. 'फेरि पछि त्यस ब्राह्मणीलाई तीक्ष्णप्रकारले त्यसमाथि कामवासनाबाट आसक्त भएतापनि मैले आफ्नो शीलब्रतलाई भङ्ग गर्नेछैन; किनकि यसको बोधि नै कारण हो ॥३५॥
३६. यहाँ न मेरो त्यस ब्राह्मणीप्रति कुनै द्वेष छ, न यस्तो कुरा नै छ कि म सर्वथा निर्बल हुनेछु, परन्तु यसमा एकमात्र कारण यही हो कि मलाई सर्वज्ञता (बुद्धत्व) प्रिय छ । यसको प्राप्तिको लागि मैले आफ्नो शीलब्रतलाई त्यस्तो कठोरतासँग पालन गरेको छु ॥३६॥

५. महिषशराजचरिया

३७. पुनः एकचोटि जब मैले एउटा वनचारी महिषको रूपमा यहाँ उत्पन्न भएं तब मेरो शरीर विशाल, उन्मत्त एवं बलवान् र भयझर थियो ॥३७॥
३८. पर्वतहरूको फेदी, पहाडहरूको घेरिएका किलाको समानको स्थान वृक्षहरू गुल्म, जलासय-यस्तै नै केही स्थान महिषहरूको रहनको निमित्त जहाँ तहाँ स्थान रहेका थिए ॥३८॥
३९. यस्तै नै कुनै विभिन्न स्थानहरूमध्ये एक स्थान मलाई उचित लाग्यो । त्यो स्थानमा पुगेर म लेटेको पनि थिएं, सुतेको पनि थिएं ॥३९॥
४०. तब त्यहाँ एउटा धृष्ट एवं अनार्य (दुष्ट) बाँदर आएर मेरो काँधमा र मस्तकमा मुत्ने र विष्टा पार्ने गरी दिने गर्न थाले ॥४०॥
४१. उसले पहिलो दिन, दोस्रो दिन, तेस्रो दिन, एवं चतुर्थ दिन गर्दै नित्य निरन्तर यस्तै नै दूषित किया गर्दै रहेका थिए जसले गर्दा म दुःखी एवं व्यग्र भएको थिएं ॥४१॥

४२. मम उपद्रुतं दिस्वा, यक्खो मं इदमब्रविं ।
नासेहेते छवं पापं, सिङ्गेहि च खुरेहि च ॥
४३. 'एवं बुत्ते तदा यक्खे, अहं तं इदमब्रविं ।
किं त्वं मक्खेसि कुणपेन, पापेन अनरियेन मं ॥
४४. यदिदं तस्स पकुप्पेयं, ततो हीनतरो भवे ।
सिलं च मे पभिज्जेय्य, विञ्चु च गरहेय्यु मं ॥
४५. होलिता जीविता वा' पि, परिसुद्धेन मतं वरं ।
क्याहं जीवितहेतु' पि, काहामि परहेठनं ॥
४६. 'ममेवायं मञ्जमानो अञ्जे पेवं करिस्सति ।
तेव तस्स वधिस्सन्ति, सा मे मुत्ति भविस्सति ॥
४७. 'हिनमज्जिमउक्कट्टे, सहन्तो अवमानितं ।
एवं लभति सप्पञ्जो, मनसा यथा पत्थितं'ति ॥

६. रुरुदाजचरिया

(ससजातक सं. - ४८२)

४८. पुनापरं यदा होमि, सुतत्तकनकसन्निभो ।
मिगराज रुरु नाम, परमसीलसमाहितो ॥
४९. रम्मे पदेशो रमणीय, विवित्ते अमनुस्के ।
तथ्य वासं उपगच्छि, गङ्गाकूले मनोरमे ॥
५०. अथ उपरि गङ्गाय, धनिकेहि परिपीलितो ।
पुरिसो गङ्गाय पपति, जीवामि वा मरामि वा ॥
५१. रत्तिन्दिवं सो गङ्गाय, वुखमाने महोदके ।
रवन्तो करुणं र वं, मज्जे गङ्गाय गच्छति ॥

४२. यसप्रकारले म दुःखी भएको देखेर त्यहाँका निवासी एक यक्षले मलाई यस्तो भने - “त्यस्तो पापीलाई त्यस्तो गरेबापत सिंग आदि हतियारले मार, अन्यथा त्यो तहलारने जीव होइन ॥४२॥
४३. यक्षद्वारा यस्तो भनिसकेपछि मैले उसलाई यसरी भनें - “तपाईंले मलाई यस पापी अनार्य (दृष्ट) धृष्टसँग त्यस्तो व्यवहार गर्न भनी किन भनिरहेको ! ॥४३॥
४४. यदि मैले त्यसमाथि कोध गरेमा त्यो अहिलेको भन्दा हीनतर योनिमा पुग्न जानेछ र मेरो शीलब्रत पनि भङ्ग हुनेछ, सज्जनहरूले मलाई धिक्कार्ने छन् ॥४४॥
४५. धृणित जीवनको सटा शुद्ध जीवन जिउनु रामो हुन्छ । त्यसकारण किन म आफ्नो यो अत्प जीवनको लागि अरूलाई दुःखित गरौं ॥४५॥
४६. मलाई जस्तै सोभ्यो सम्भेर यसले जब कुनै अन्यसँग पनि यस्तै दुर्व्यवहार गच्यो भने त्यहाँ उसले दण्ड पाउनेछ, त्यसबेला पनि त्यसको पीडाबाट म मुक्त हुनेछु ॥४६॥
४७. हीन, मध्यम एवं उत्कृष्ट पुरुषहरूद्वारा कृत अपमानलाई सहने पुरुषले नै आफ्नो मनोवाञ्छित फल पाउने हुन्छ ॥४७॥

६. लुभूमृगराजचरिया

(मित्रद्रोहको कुपरिणाम)

४८. पुनः कुनै बेला रामोप्रकारको सुवर्ण रङ्गको रुह नाम गरेको मृगराजको रूपमा उत्पन्न भएं । त्यस समय उत्तम शीलले युक्त थिएं ॥४८॥
४९. म त्यस समय गङ्गा नदीको रमणीय तटमा कुनै मनुष्यरहित एकान्त एवं मनोरम स्थानमा रहेको थिएं ॥४९॥
५०. तब धनीहरूद्वारा सताएका कोही दुःखी पुरुष गङ्गामा हामफाल्नको लागि त्यहाँ मरोस् बाँचोस् भनी मतलब नराखी डुब्न भनी आयो ॥५०॥
५१. त्यसप्रकारले उनी कन्दन गर्दै त्यस गङ्गामा हामफाले । जुन गङ्गाको जल रात-दिन तीव्र वेगले प्रवाहित हुई रहेको थियो ॥५१॥

५२. तस्साहं सदं सुत्वान्, करुणं परिदेवतो ।
गङ्गाय तीरे उत्वान्, अपुच्छि कोसि त्वं नरो ? ॥
५३. सो मे पुट्ठो च व्याकासि, अत्तनो करणं तदा ।
धनिकेहि भीतो तसितो, पक्खन्दोहं महानदिं ॥
५४. 'तस्स कत्वान् कारङ्गं, चजित्वा मम जीवितं ।
पविसित्वा नीहरिं तस्स, अन्धारम्हि रत्तिया ॥
५५. 'अस्सत्थकालमञ्जाय, तस्साहं इदमब्रविं ।
एकं तं वरं याचामि, मा मं कस्सचि पावद ॥
५६. नगरं गन्त्वान् आचिकिखि, पुच्छितो धनहेतुको ।
राजानं सो गहेत्वान्, उपगच्छि ममन्तिकं ॥
५७. 'यावता करणं सब्बं, रञ्जो आरोचितं मया ।
राजा सुत्वान् वचनं, उसुं तस्स पक्ष्ययि ।
इधेव घातयिस्सामि, मित्तदुष्मिं अनारियं ॥
५८. तमहं अनुरक्खन्तो, निम्मिनिं मम अत्तना ।
तिष्ठतेसो महाराज, कामकारो भवामि ते ॥
५९. अनुरक्खिं मम सीलं, नारकिखि मम जीवीतं ।
सीलवा हि तदा आसिं, बोधियायेव कारणा ति' ॥

५२. उसको त्यस्तो करुण कन्दन सुनेर म गङ्गाको किनारमा बसेर नै उसलाई सोधें - “अरे मनुष्य ! तिमी को हौ ?” ॥५२॥
५३. मैले यसप्रकारले सोधेपछि त्यो मनुष्यले आफ्नो आत्महत्याको कारण बताए कि उनी धनी पुरुषहरूबाट भयभीत भएको ले दुःखित भएर त्यस महानदीमा हाम्फाल्न लागेको ॥५३॥
५४. उसलाई करुणा राखेर मैले आफ्नो जीवन को मोह त्याग गरी त्यस अन्धकारमयी रात्रिमा मैले गङ्गामा गएर उसलाई उद्धार गरें ॥५४॥
५५. यस्तो समयको परिस्थितिलाई सम्झदै मैले उसलाई सम्झकाएं र यसरी भनें - ‘हेर ! मैले उपकार गरेको गुणमा म तिमीसँग एउटा कुरा गर्न चाहन्छु कि तिमीले यस घटना तथा म यहाँ रहेको भन्ने चर्चाको कुरा कसैलाई न भन्नू ॥५५॥
५६. परन्तु उसले धनको लोभमा परेर मेरो कुरालाई लिएर उसले राजालाई साथ लिएर मेरो वासस्थानमा आयो ॥५६॥
५७. तब मैले राजालाई ती सबै घटना, जसरी भएको थियो उस्तै नै बिस्तार पूर्वक भनें । राजाले मेरो कुरा सुनेर फटाहा उसमाथि कुद्ध भएर आफ्नो वाण तान्दै भने - “मैले यो दुष्ट मित्रदोहीलाई अहिले नै मार्दछु” ॥५७॥
५८. तब त्यसै क्षण उसको रक्षाको हेतुले म राजाको वाणको अगाडि उभिएं र राजासँग यस्तो निवेदन गरें कि राजन् ! उसलाई जीवन दान दिनुहोस् म तपाईंको उपयोगी बन्नेछु ॥५८॥
५९. यसप्रकारले मैले आफ्नो शीलको रक्षा गरें तथा आफ्नो जीवनको कुनैपनि चिन्ता गरिन । मैले आफ्नो शीललाई यति दृढताले रक्षा यसकारण गरेको थिएं कि मलाई उसको सहाराबाट बोधिप्राप्तिको अतिशय कामना गरेको थिएं ॥५९॥

७. मातङ्गचरिया

(मातङ्गजातक - सं. ४९७)

६०. पुनापरं यदा होमि, जटिलो उग्रतापनो ।
मातङ्गो नाम नामेन, सीलवा सुसमाहितो ॥
६१. अहं च ब्राम्हणो एको, गङ्गाकूले वसामुभो ।
अहं वसामि उपरि, हेष्टा वसति ब्राम्हणो ॥
६२. विचरन्तो अनुकूलम्हि, उद्धं मे अस्समद्वस ।
तथं मं परिभासेत्वा, अभिसपि मुद्धफालनं ॥
६३. यदि हं तस्स पकुप्पेय्य, यदि सीलं न गोपये ।
ओलोकेत्वानहं तस्स, करेय्य छारिकं विय ॥
६४. यं सो तदा मं अभिसपि, कुपितो दुष्टमानसो ।
तस्सेव मत्थकं निपति, योगेन तं पमोचयिं ॥
६५. अनुरक्खिं मम सीलं नारकिखं मम जीवितं ।
सीलवा हि तदा आसिं, बोधियायेव कारणा' ति ॥

८. धम्मदेवपुत्रचरिया

(धम्मजातक - सं. ४९७)

६६. पुनापरं यदा होमि, महापक्खो महिद्धिको ।
धम्मो नाम महायक्खो, सब्बलोकानुकम्पको ॥
६७. 'दस कुसलकम्पथे, समादपेन्तो महाजनं ।
चरामि गामनिगमं, समित्तो सपरिज्जनो ॥

६. मातङ्गचरिया

(शीलरक्षाहेतुले क्रोधप्रति विजय)

६०. पुनः म कुनै समय मातङ्ग नाम गरेको जटाधारी उग्र तपस्वी भएं, त्यस समय म शीलब्रतमा पूर्णतः सम्पन्न थिएं ॥६०॥
६१. म र अरु ब्राम्हण - हामी दुबै नै त्यस गङ्गातटमा रहेका थियौ म माथिल्लो भागमा बसेको र ऊ तलको भागमा बसेको थियो ॥६१॥
६२. एक दिन म आफ्नो आश्रममा मध्य सहजस्थितिमा विचरण गरिरहेको थिएं कि उसले मसँग कुद्ध भएर मेरो टाउको दुई टुक्रा हुने गरी अभिशाप दियो ॥६२॥
६३. यदि मैले त्यस समयमा आफ्नो शीललाई रक्षा नगरेको भए उनीमाथि क्रोध गरेको भए मेरो आफ्नो शीलाचारको प्रभावले उसलाई भष्म गर्ने शक्ति ममा थियो ॥६३॥
६४. यसकारण उसले जुन मलाई श्राप दिएको हो त्यो उसैमाथि पन्यो । परन्तु मैले उसमाथि करुणा राख्दै उसलाई आफ्नो योग अभ्यासको बलले मुक्त गराएं ॥६४॥
६५. यस समय पनि मैले आफ्नो शीलको रक्षामा नै प्रधान मानें र आफ्नो जीवनप्रति केही चिन्ता गरिन । मैले उस समय शीलब्रत दृढतापूर्वक यसकारण पालन गरिरहेको थिएं कि मलाई शीघ्र नै बोधित्व प्राप्त होओस् ॥६५॥

८. धर्मदेवपुत्तचरिया

(शील रक्षाहेतु क्रोधमा विजय)

६६. पुनः म कुनै समय विपुल ऋद्धिसम्पन्न, अतिशय सामर्थ्यशाली धर्म नाम गरेको महायक्ष भएं । त्यस समय मैले प्राणीमात्रलाई पनि अनुकम्पा राखेको थिएं ॥६६॥
६७. उस समय मैले धर्मज्ञासुजनहरूलाई प्राणातिपातबाट विरति आदि दश कुशल कर्मपथहरूमा चल्ने हेतुले प्रेरित भइरहेको थिएं । यही सत्कर्मको लागि गाउँका मित्रहरू एवं परिजनहरूकहाँ विचरण गरिरहेको थिएं ॥६७॥

६६. 'पापो कदरियो यक्खो, दीपेन्तो दस पापके ।
सो पेत्थ महिया चरति, समित्तो सपरिज्जनो ॥
६७. धम्मवादी अधम्मो च, उभो पच्चनिका मयं ।
धुरे धुरं घट्टयन्ता, समिष्ठा पटिपथे उभो ॥
७०. कलहो वत्तती भेस्मा, कल्याणपापकस्स च ।
मग्गा ओक्कमनत्थाय, महायुद्धो उपडितो ॥
७१. यदि हं तस्स कुप्पेय्यं, यदि भिन्दे तपोगुणं ।
सहपरिजनं तस्स, रजभूतं करेय्यहं ॥
७२. अपि चाहं सीलरक्खाय, निष्बापेत्वान मानसं ।
सह जनेनोक्कमित्वा, पथं पापस्स दासहं ॥
७३. सह पथतो ओककन्ते, कत्वा चित्तस्स निष्बुतिं ।
विवरं अदासि पथवी, पापयक्खस्स तावदे' ति ॥

Digitized by srujanika@gmail.com

९. अलीनसत्तुचरिया

(जयद्विसज्जातक - सं. ५१३)

७४. पञ्चालरड्डे नगरवरे, कपिलायं पुरूत्तमे ।
राजा जयद्विस्सो नाम, सीलगुणमुपागतो ॥
७५. तस्स रज्जो अहंपुत्तो, सुतधम्मो सुसीलवा ।
अलीनसत्ता गुणवा, अनुरक्खपरिज्जनो सदा ॥
७६. पिता मे पिगवां गन्त्वा, पोरिसादं उपागमि ।
सो मे पितुमग्गहेसि, भक्खोसि मम माचलि ॥

६८. यसको विपरीत, एक पापी कृपण यक्ष प्राणातिपात आदि दश पापमय (अकुशल) कर्मपथहरूको प्रचारहेतुले पृथ्वीमा आफ्ना मित्रहरू, परिजन-हरूसँग यताउता विचरण गरिरहेका थिए ॥६८॥
६९. हामीहरूमध्ये एउटा धर्मवादी एवं अर्को अधर्मवादी भै हामी दुबै एक आपसमा विरोधी थियौं । एक दिन हामी दुबै यस किसिमसँग विचरण गर्दै मार्गमा आपसी रथले रथ र धुरले धुर गरी आपसमा टकरार गरिरहेका थियौं ॥६९॥
७०. तब के सोध्ने ! त्यहाँ हामी दुईमा धर्मात्मा एवं पापात्माको मार्ग वार पार गर्ने हेतुले घोर युद्ध भयो ॥७०॥
७१. यदि मैले उस समय त्यसमाथि आफ्नो तपोगुणलाई अनदेखी गरी क्रोध गरेको भए उसलाई मैले त्यस परिजनसहित भष्म गर्न सक्ने थिए ॥७१॥
७२. आफ्नो शीलको रक्षाहेतुले आफ्नो चित्तलाई शान्त गरी आफ्ना साथीहरूसहित मैले सही मार्गबाट हटेर एक अरू मार्गीतर नलाग्न त्यस पापी यक्षलाई आफूले जानेको मार्ग दर्शन दिइ दिए ॥७२॥
७३. मद्वारा स्वचित्तलाई शान्त गरी त्यस मार्गबाट आफै हटिसकेपछि त्यति नैखेर पृथ्वीले त्यस पापीलाई खाइदियो ॥७३॥

९. अलीनसत्त्वाचरिया

(पिताको लागि स्वजीवनदान)

७४. पाञ्चाल राष्ट्रको कुनै कपिलनगर नाम गरेको श्रेष्ठ नगरमा कोही शीलगुणयुक्त जयदृक् नाम गरेका राजा थिए ॥७४॥
७५. त्यस राजाको म अलीनसत्त्व नाम गरेको पुत्र थिए । मैले यथाशक्य धर्मश्रवण पनि गरेको थिए, म शीलवान् पनि थिए, मसँग सबै शील गुण थियो र म आफ्ना परिजनहरूलाई रक्षा गर्नेमा संघै तत्पर रहेको थिए ॥७५॥
७६. मेरो पिता एक दिन आखेट खेल्ने हेतुले बनमा गएका थिए । त्यहाँ ऊ कुनै पुरुषभक्षी राक्षसको हातमा पन्यो र उसले राजालाई भने - “तिमी यहाँबाट कहीं जान पाउन्नौ, तिमीलाई खानेछु ॥७६॥

७३. तस्स तं वचनं सुत्वा, भीतो तसितवेधितो ।
उरुख्खम्मो अहु तस्स, दिस्वान पोरिसादकं ॥
७४. मिगवं गहेत्वा मुञ्चस्सु कल्त्वा आगमनं पुन ।
ब्राम्हणस्स धनं दत्त्वा, पिता आमन्तयी ममं ॥
७५. रज्जं पुत्त पटिपञ्ज, मा पमज्ज पुरं इदं ।
कतं मे पोरिसादेन, मम आगमनं पुन ॥
८०. मातापितृ च वन्दित्वा, निम्मिनित्वान अत्तना ।
निक्खिपित्वा धनुं खग्गं, पोरिसादं उपागमिं ॥
८१. ससत्थथ्यूपगतं कदाचि सो तसिस्सति ।
तेन भिज्जस्सति सीलं, परित्तासं कते मयि ॥
८२. सीलखण्डभया मर्वं, तस्स देस्सं न व्याहरि ।
मेत्तचित्तो हितवादी, इदं वचनमब्रविं ॥
८३. उज्जालेहि महाअग्गं, पपतिस्सामि रुख्खतो ।
त्वं पक्ककालमञ्जाय, भक्खय मं पितामह ॥
८४. इति सीलवतं हेतु, नारकिखं मम जीवितं ।
पब्बाजेसि चहं तस्स, सदा पाणतिपातिकं ति ॥

७७. उसको यो वचन सुनेर मेरो पिता भयभीत भएर कांप्न लागे । त्यस राक्षसलाई देखेर उसको हात खुट्टा स्तब्ध भयो ॥७७॥
७८. मेरो पिता उसलाई आफ्नो पुनः आगमनको वचन दिएर आफ्नो स्थानमा एउटा ब्राह्मणलाई प्रतिभू (जमानत) को रूपमा छोडेर आखेटबाट फर्केर आए । उनले मलाई तत्काल बोलाए ॥७८॥
७९. उनले मलाई भने - “पुत्र ! यस राज्यलाई अब तिमीले सँभाल । यसको रक्षामा कुनैप्रकारको कमी नगर । मैले आज जङ्गलमा एक नरभक्षीलाई फेरि आउन वचन दिएर आएको थिएं, अतः म पुनः उसकहाँ जान्छु ॥७९॥
८०. तब मैले माता-पितालाई प्रणाम गरी, बाबुको सट्टामा जानको लागि आफूलाई तयार पारी धनुष एवं तलबार छोडेर त्यस मांसभक्षी राक्षस कहाँ गए ॥८०॥
८१. ऊ मसँग धनुष या तलबार आदि शस्त्र देखेर भयभीत हुन सक्नेछ र त्यस क्रियाद्वारा मेरो शीलभङ्गको सङ्केत उपस्थित हुनेछ, यदि मैले त्यस्तो धनुर्धारी रूप बनाएर उसको सम्मुख गएको भए ॥८१॥
८२. अतः आफ्नो शील खण्डित हुने भयबाट ऊसँग मैले त्यस्तो कुनै व्यवहार गरिन जसबाट मेरो उसको प्रति द्वेषभाव प्रकट हुने हुन्छ । अपितु, मैले उसप्रति मैत्रीभावनाबाट शुद्धचित्त लिएर उसलाई यस्तो भनें ॥८२॥
८३. “पितामह ! तपाईं अग्नि प्रज्वलित गर्नुहोस् । म वृक्षमा चढेर त्यस प्रज्वलित अग्निमा हामफाल्द्धु । जब मेरो शरीर आगोले पोलिन्छ तब त्यसबाट मलाई निकालेर खानुहोला ॥८३॥
८४. यसप्रकारले मैले आफ्नो शीलवतलाई रक्षा गर्नको लागि आफ्नो जीवनको कुनै चिन्ता गरिन र त्यस हत्यारा (नरभक्षी) को निमित्त मैले आफूलाई सदाको लागि मुक्त गरिदिएं ॥८४॥

१०. सङ्घपालवरिया

(शास्त्रपालजातक - सं. ५२४)

८५. पुनापरं यदा होमि, सत्त्वालो महिद्विको ।
दाठाबुधो घोरविसो, द्विजिव्हो उरगाधिभू ॥
८६. चतुप्पथे महामग्गे, नानाजनसमाकुले ।
चतुरो अङ्गे अधिष्ठाय, तत्थ वासमकप्पयिं ॥
८७. छविया चम्मेन मंसेन, नहारुअहिकेहि वा ।
यस्स एतेन करणीयं, दिन्नंयेव हरातु सो ॥
८८. अद्वसंसु भोजपुत्ता, खरा लुद्धा अकास्या ।
उपगञ्छुं ममं तत्थ, दण्डमुग्गरपाणिनो ॥
८९. नासाय विनिविज्ञक्त्वा, नड्गुड्हे पिण्डिकण्टके ।
काजे आरोपयित्वा, भोजपुत्ता हरिंसु मं ॥
९०. ससागरन्तं पथविं, सकाननं सपब्बतं ।
Dhamma.Digital
इच्छमानो चहं तत्थ, नासावातेन भापये ॥
९१. सूलेहि विनिविज्ञन्ते, कोट्यन्ते' पि सत्तिभि ।
भोजपुत्ते न कुप्पामि, एसा मे सीलपारमी' ति ॥

हत्थिनागवग्गो दुतियो ॥

१०. शङ्खपालचरिया

(शीलव्रत रक्षाहेतुले जीवनदान)

८५. पुनः एकचोटि महान् ऋद्धिसम्पन्न शस्त्रको रूपमा आफ्नो विषयुक्त दन्तहरू उपयोग गर्ने शङ्खपाल नाम गरेको सर्पराज बनें ॥८५॥
८६. मैले भीड धेरै भएको ठूलो मार्गको चार दोबाटोमा बुद्धधर्म एवं सङ्खको शरण तथा उनको प्रति श्रद्धाको अधिष्ठान गरी त्यहाँ आफू बस्नको लागि स्थान बनाएं ॥८६॥
८७. त्यहाँ मैले घोषणा गरें कि जो कसैलाई मेरो छवि (सूक्ष्मत्वचा) चर्म, मांस, स्नायु वा अस्थिको आवश्यकता भएमा यसलाई लिन सक्नेछ । मैले अरूबाट लिई दिएको सम्भन्नू ॥८७॥
८८. यसप्रकार, म त्यहाँ त्यसै रहिरहेको देखेर, कठोर स्वभावका क्रोधी निर्दयी केही भोजपुत्रहरूले मकहाँ आएर मलाई दण्ड, मुद्गर ढुङ्गा आदिले हाने र पिटे पनि ॥८८॥
८९. र मेरो नासिका बाँधी मेरो पुच्छरमा ढुङ्गाको किला राखी मलाई पिटारीमा राखेर त्यो भोजपुत्रले त्यहाँबाट लिएर गए ॥८९॥
९०. त्यस समय मसँग यतिको सामर्थ्य यियो कि यदि मैले चाहेमा त्यो समुद्रपर्यन्त बन पर्वतसहित यस समस्त पृथ्वीमा जहाँ पनि आफ्नो नासिकाको विषमयी फुंकारले भष्म गर्न सक्ने थिएं ॥९०॥
९१. परन्तु उन भोजपुत्रहरूद्वारा शूलीहरूबाट बाँधेर घोचेर भाला आदि बाट रोपेपनि भोजपुत्रहरूप्रति म कुद्ध भइन । यही नै मेरो शीलपार मिताको कसौटी थियो ॥९१॥

हस्तिनागवर्ग सम्पन्न ॥

तरसुद्धानं

हत्थिनागो भूरिदत्तो, चम्पेय्यो बोधि महिंसो ।
 रुह मातङ्गो धम्मो च अत्रजो च जयदिसो ॥
 एते नव सीलबला, परिक्खारा पदेसिका ।
 जीवितं परिरक्खित्वा, सीलानि अनुरक्खयं ॥
 सत्पालस्स मे सतो, सब्बकालं^१ पि जीवितं ।
 यस्स कस्सचि नियत्तं, तस्मा सा सीलपारमी^२ ति ॥

सीलपारमीनिदेसो निराटितो ॥



Dhamma.Digital

यस वर्ग (व्याख्यात चर्याहुर्ल) को सूची

- | | | |
|--------------|---------------|-----------------------|
| (१) हस्तिनाग | (२) भूरिदत्त | (३) चाम्पेयक |
| (४) बोधि | (५) महिष | (६) रुह |
| (७) मातङ्ग | (८) धमदिव एवं | (९) जयदृक् को पुत्र ॥ |

शीलब्रतका नौवटा साधन त्यस समयको मेरो जीवनको अंशकालिक थियो, जसको माध्यमबाट त्यस समय मैले आफ्नो शीलब्रतको रक्षा गरेको थिए ॥

परन्तु मैले शङ्खपाल महानागको आफ्नो जीवनको सर्वांश शीलब्रतको रक्षाको निमित्त नै समर्पित भएको थिएं जसलाई जुनप्रकारको आवश्यकता हुन्छ त्यो त्यसबाट पूर्ण गरेर लिन् । यो शीलपारमिताको पराकाष्ठा (अन्तिम सीमा) थियो ॥

Dhamma.Digital शीलपारमितिर्देश सठपञ्च ॥

३. युधञ्जयवग्गो

१०. युञ्जयचरिया

(युधञ्जय जातक - सं. ४६०)

१. 'यदाहं अमितयसो, राजपुत्तो युधञ्जय ।
उस्सावबिन्दुं सुरियातपे, पतितं दिस्वान संविजिं ॥
२. 'तञ्जेवादीपतिं कत्वा संवेगमनुब्रूहयिं ।
मातापितृ च वन्दित्वां, पब्बज्जमनुयाचहं ॥
३. 'याचन्ति मं पञ्चलिका सनेगमा सरडुका ।
अज्जेव पुत्त पटिपञ्ज, इद्धं फीतं महामहिं ॥
४. 'सरोजके सहोरोधे, सनेगमे सरडुके ।
करुणं परिदेवेन्ते, अनपेक्खो व परिच्छजिं ॥
५. 'केवलं पथविं रज्जं जातिपरिजन यसं ।
चजमानो न चितेसिं, बोधियायेव कारणा ॥
६. 'माता पिता न मे दिस्वा, न पि मे देस्सं महायसं ।
सब्बञ्जुतं पियं मर्हं, तस्मा रज्जं परिच्छजिं'ति ॥

युधञ्जयवर्ग

१. युधञ्जयचरिता

(राज्य एवं माता-पितालाई पनि परित्याग)

१. जब म अपरिमित यश भएका राजपुत्र युधञ्जयको जीवनले बाँचिरहेको थिएं, त्यस समय मलाई कहिले सूर्यको घाममा सुकाउदै गरेको ओस (तुषारबिन्दु) लाई देखेर धर्मसंवेग उत्पन्न भयो ॥१॥
२. त्यसलाई नै आधार मानेर मैले आफ्नो त्यस धर्मसंवेगको बृद्धि गरें । तब मैले आफ्ना माता-पितासँग प्रव्रज्याको लागि आज्ञा मागें ॥२॥
३. तब मेरो राज्यका सबै विशिष्ट नागरिकहरूले मलाई हात जोडेर निवेदन गरे - “पुत्र ! तिमी आज नै यस धनधान्य सम्पन्न विशाल राज्यको स्वामित्व ग्रहण गर तर प्रव्रजित (गृहत्यागी) न हनू ॥३॥
४. परन्तु मैले करुण-कन्दन गर्दै उनीहरूको कुनैपनि कुरा सुनिन । यद्यपि यस्तो गर्नेहरूमा मेरो राज्यको, मेरो अन्तःपुरमा, मेरा अधीन निगमहरू तथा जनपदहरूका सबै निवासी सम्मिलित थिए । ऊ करुण विलाप गर्दै नै रहे र मैले उपेक्षा गर्दै सबै छोडेर ऊसँगै पृथक् बनें ॥४॥
५. मैले त्यस समय उस समस्त राज्य, तथा ज्ञाति एवं परिजनहरूलाई उसले आग्रहपूर्ण निवेदन केवल यसरी सुनेको होइन कि त्यस समय एकमात्र बोधि म नै अग्रहित थिएं ॥५॥
६. यस्तो मलाई आफ्नो माता-पितासँग कुनै द्वेष थिएन । मेरो लोकमा फैलिएको आफ्नो कीर्ति मलाई प्रिय थिएन अपितु सत्य यो थियो कि मलाई त्यस समय बोधित्व (सर्वज्ञता) नै प्रिय थियो अतः उसको लागि मैले आफ्नो त्यस समस्त राज्यको पनि उपेक्षा गरी परित्याग गरिदिएं ॥६॥

२. सोमनस्सचरिया

(सोमनस्स जातक, सं. ५०५)

७. 'पुनपारं यदा होमि, इन्दपत्थे पुरुत्तमे ।
कामितो दयितो पुत्तो, सोमनस्सो ति बिस्सुतो ॥
८. 'सीलवा गुण सम्पन्नो, कल्याणपटिभानवा ।
बुद्धापचायी हिरीमा, सङ्घेषु च कोविदो ॥
९. 'तस्स रञ्जो पतिकरो, अहोसि कुहकतापसो ।
आरामं मालावच्छं च, रोपयित्वान जीवति ॥
१०. 'तमहं दिस्वान कुहकं, थुसरासिं व अतण्डुलं ।
दुमं व अन्तो सुसिरं, कदालिं व असारकं ॥
११. 'नत्थिमस्स सतं धम्मो, सामञ्जापगतो अयं ।
हिरिसुककधम्मजहितो, जीवितवुत्तिकारणा ॥
१२. कुपितो अहु पच्छन्तो, अटवीहि परन्तिहि ।
तं निसेधेतुं गच्छन्तो, अनुसासि पिता ममं ॥
१३. मा पमज्ज तुवं तात जटिलं उग्गतापनं ।
यदिच्छकं पवत्तेहि, सब्बकामददो हि सो ॥
१४. तमहं गन्त्वानुपट्टानं, इदं वचनमब्रविं ।
कच्चिं ते गहपति कुसलं, किं वा ते आहरीयतु ॥

२. सोमनस्यचरिता

(कपटी तपस्वीको दमन)

७. पुनः कुनै समय म श्रेष्ठनगरमा इन्द्रप्रस्थमा सौमनस्य नाम गरेको प्रसिद्ध राजपुत्र भएं, जो सबैलाई प्रिय एवं मनोहर लागेको थियो ॥७॥
८. म शीलवान् पनि थिएं र गुणवान् पनि । मेरा सबै किया (चेष्टाहरू) मङ्गलमय थिए । वृद्धाहरूलाई सम्मान गर्दथें, लज्जालु थिएं र शुभकर्महरूमा दक्ष थिएं ॥८॥
९. त्यस समय उस राजाको एक विरोधी कुनै पाखण्डी तपस्वी थिए जो स्थान स्थानमा उद्यान एवं पुष्प वृक्ष लगाएर आफ्नो जीविका चलाउने गरेको थिएं ॥९॥
१०. मैले त्यस पाखण्डी तपस्वीलाई त्यस तुषराशिको समान निःसार सम्भें, जसबाट चामल निकालिएका हुन् । अथवा त्यो वृक्ष सम्भें, जुनमध्येमा रिक्त (खाली) भएं, या कोही निःसार कदलीवृक्ष भए ॥१०॥
११. अरू पैले त्यसको विषयमा यो पनि सम्भेको थिएं कि यो सद्धर्मावलम्बी छैन, यो श्रामण्यले रहित छ, आफ्नो आजीविका चलाउनको लागि यसले लज्जा आदि शुक्ल धर्महरूलाई त्यागिदिए ॥११॥
१२. उसको कियाकलापबाट राज्यका समस्त सीमान्तप्रदेश, त्यहाँका अरण्य, कानन आदि सबै त्रस्त भइसकेका थिए । अतः उसलाई नियन्त्रण गर्ने हेतु जब त्यहाँबाट गए त्यसबेला मेरो पिताले मलाई निर्देश दिनुभयो ॥१२॥
१३. वहाँले मलाई भन्नुभयो - “पुत्र ! त्यस उग्र तपस्वीको विषयमा कुनै प्रमाद नगरी बस्न् उसलाई भद्र व्यवहार नै गर्न्, किनभने सबै इच्छाहरूलाई पूर्ण गर्नुपर्दछ ।” ॥१३॥
१४. तब मैले तपस्वीको वासस्थानमा गएं र उनलाई यसरी भनें - “गृहपति ! तपाईं कुशल त हुनुहन्छ ? तपाईंको लागि के ल्याउनुपर्दछ ?” ॥१४॥

१५. तैन सो कुपितो आसि, कुहको माननिस्सितो ।
घातापेमि तुवं अज्ज, रट्टा पब्बाजयामि वा ॥
१६. निसेधयित्वा पच्चन्तं, राजा कुहकमब्रवि ।
कच्च्व ते भन्ते खमनीयं सम्मानो ते पवत्तितो ॥
१७. तस्स आचिक्खती पापो, कुमारो यथा नासिया ।
तस्स तं वचनं सुत्वा, आणापेसि महीपति ॥
१८. सीसं तत्थेव छिन्दित्वा, कर्त्त्वान चतुखण्डकं ।
रथिया रथियं दस्सेथ, सा गति जटिजहीलिता ॥
१९. तत्थकारणिका गन्त्वा, चण्डा लुदा अकारुणा ।
मातु अङ्के निसिन्नस्स, आकहित्वा नयन्ति मं ॥
२०. तेसाहं एवमवचं, बन्धतं गालहबन्धनं ।
रङ्गो दस्सेथ मं खिप्पं, राजकिरियानि अतिथ मे ॥
२१. ते मं रङ्गो दस्सयिंसु पापस्स पापसेविनो ।
दिस्वान तं सङ्गापेसिं, ममं च वसमानयं ॥
२२. सो मं तत्थ खमापेसि, महारज्जमदासि मे ।
सोहं तमं दालयित्वा, पब्बजिं अनगारियं ॥
२३. न मे देस्सं महारज्जं, कामभोगो, न देस्सियो ।
सब्बञ्जुतं पियं मर्हं, तस्मा रज्जं परिच्चजिं ति ॥

१५. यो सुनेर त्यो अभिमानी तपस्वी मसँग धेरै कुद्ध भए र यो भने - “मैले तिमीलाई अहिले नै मारदिनेछु, या तिमीलाई यस राष्ट्रबाट निकालिदिनेछु” ॥१५॥
१६. तब राजाले त्यहाँका प्रत्यन्तवासीहरूलाई सम्भाई, बुझाई त्यस पाखण्डी तपस्वीसँग सोधे - “तपाईंलाई कुशल नै जस्तो छ के ? तपाईंलाई यहाँ सम्मान भएको त छ ?” ॥१६॥
१७. उत्तरद्वारा त्यस पापीले राजालाई यसो भने - “कुमारलाई कुनैप्रकारले भएतापनि मारिदिनुहोस् ।” उसको कुरा सुनेर राजाले आदेश दिए ॥१७॥
१८. “जहाँ भेटिएतापनि उसको टाउको काटेर उसको शरीरलाई टुक्राटुका पारी गल्ली गल्लीमा प्रदर्शन गर । कुनै तपस्वीलाई अपमानित गरेको मा यही दण्ड हो” ॥१८॥
१९. यो सुन्नेवित्तिकै कुनै कूर कोधीहरू एवं निर्दयी हत्याराहरू (बाघहरू) ले गएर मेरी माताको काखमा बसिरहेको समय मलाई तानेर बधगर्ने स्थानमा लिएर गए ॥१९॥
२०. मैले उसलाई भनें - “मलाई दृढबन्धनहरूबाट बाँधेर तत्काल राजाको सन्मुख लिएर जाऊ । मलाई राजासँग केही निवेदन गर्नु छ ।” ॥२०॥
२१. उसले मलाई पापी एवं पापीहरूको सेवक राजाको सन्मुख लिएर गए । त्यहाँ मैले त्यस पाखण्डीका समस्त तथ्य बताएं र आफूलाई राजाको अधीनमा पारें ॥२१॥
२२. तब राजाले मलाई क्षमा गर्दै आफ्ना समस्त राज्यको अधिपति बनाउनुभयो । मैले त्यस राज्यलाई त्यो सङ्गट हटाई अन्तमा गृह-त्याग गरी प्रव्रज्या ग्रहण गरें ॥२२॥
२३. त्यहाँ न मलाई त्यस महान् राज्यप्रति नै कुनै द्वेष थियो न मलाई राज्यसम्बन्धी कामभोग नै अप्रिय थियो, परन्तु मलाई सर्वज्ञता (बुद्धत्व) प्राप्ति सर्वाधिक प्रिय थियो । अतः मैले त्यस विशाल साम्राज्यलाई पनि त्यागी त्यसको उपेक्षा गरें ॥२३॥

३. अयोधरचारिया

(अयोधरजातक, सं. ५१०)

२४. 'पुनापरं यदा होमि, कासिराजस्स अत्रजो ।

अयोधरम्हि संवङ्ढो, नामेनासि अयोधरो ॥

२५. दुक्खेन जीवितो लङ्घो, सम्पीले पतिपोसितो ।

अज्जेव पुत्त पटिपञ्ज, केवलं वसुधं इमं ॥

२६. सरहुकं सनिगमं, सजनं वन्दित्व खत्तियं ।

अञ्जलिं पग्गहेत्वान, इदं वचनमब्रविं ॥

२७. 'ये केचि महिया सत्ता, हीनमुक्कडुमज्ञामा ।

निरारक्खा सके गेहे, वहन्ति सकञ्जांतिभि ॥

२८. इदं लोके उत्तरियं, सम्पीले मम पोसनं ।

अयोधरम्हि सं वङ्ढो, अप्पमे चन्दसूरिये ॥

२९. पूतिकुण्ठपसम्पुण्णा, मुच्चित्वा मातु कुच्छितो ।

ततो घोरतरे दुक्खे, पुन पक्खित्योधर ॥

३०. यदिहं तादिसं पत्त्वा दुक्खं परमदारूणं ।

रज्जेसु यदि रज्जामि पापनि उत्तमो सियं ॥

३१. उक्कण्ठितोम्हि कायेन, रज्जेनम्हि अनन्थिको ।

निष्टुतिं परियेसिस्सं, यत्थ मं मच्चु न मद्दिये ॥

३. अयोगृहचरिया (सर्वज्ञताप्राप्तिको लागि समस्त परिवारको गृहत्याग)

२४. पुनः म कुनै जन्ममा काशिराजको पुत्रको रूपमा उत्पन्न भएको थिएं । उस जन्ममा मेरो पालन-पोषण कुनै अयोगृहमा (लोहगृह) भयो अतः मेरो नाम अयोगृह राखियो ॥२४॥
२५. जब उस पीडायन्त्रस्वरूप अयोगृहमा पालन पोषण गरियो, त्यसपछि लोकव्यवहार सम्भन्न योग्य भयो, अनि मेरा ज्ञाति परिवारजनहरूलाई भने - “पुत्र ! तिमीले आज नै यस समस्त पृथ्वीको राज्यभार संभाल” ॥२५॥
२६. परन्तु, मैले राष्ट्र एवं निगमवासी नागरिकहरूसहित आफ्नो ज्ञाति बान्धव जनहरूलाई प्रणाम गरी यस्तो भनें - ॥२६॥
२७. “यो समस्त पृथ्वीमा जो पनि हीन, मध्यम, उत्कृष्ट प्राणी छन्, तिनीहरू आफ्नो घरमा निराश्रित रहेर सम्बन्धिजनहरूद्वारा पालन पोषण भएका हुन्छन्” ॥२७॥
२८. ‘त्यसमा मेरो यो निराश्रित लौहगृहमा, जहाँ चन्द्र र सूर्यको प्रकाश पनि पुगेको छ, छैन त्यस्तो पालन सबभन्दा अधिक निकृष्ट हुन्छ’ ॥२८॥
२९. म माताको दुर्गन्धमय रक्त मांसले परिपूर्ण कोखबाट निस्केर उसबाट पनि अधिक दुःखदायी यस अयोगृहमा फ्याँकिएं ॥२९॥
३०. यहाँ पनि मैले दारुण कष्ट भोग गरें । अब मैले त्यसमा पनि अधिक कष्टकर राज्य प्राप्त गरी त्यसमा आफ्नो आसक्ति गरें भने यो मेरो निमित्त सबभन्दा धेरै पाप लाग्ने कुरा हुनेछ ॥३०॥
३१. मैले बारम्बार शरीर धारण गरेको मा असन्तुष्ट भइसकेको छु । अब म राज्यसिंहासनप्रति पनि उत्सुक छैन । म त निर्वाणको खोजीमा लाग्न चाहन्छु, जहाँ मलाई मृत्युले कुनै कष्ट दिन सकिनेछैन ॥३१॥

३२. एवाहं चिन्तयित्वान्, विरवन्ते महाजने ।
नागो व बन्धनं छेत्वा, पाविसिं काननं वनं ॥
३३. माता-पिता न मे देस्वा, न पि मे देस्सं महायसं ।
बब्बञ्जुतं पियं मर्हं, तस्मा रज्जं परिच्छजिं' ति ॥

४. असुचियरिया

(भिसजातक, सं. ४८८)

३४. पुनापरं यदा होमि कासीनं, पुरवस्तमे ।
भगिनी च भातरो सत्त, निष्क्रित्ता सोत्थिये कुले ॥
३५. एतेसं पुब्जो आसिं, हिरोसुक्कमुपागतो ।
भवं दिस्वान भयतो, नेकखम्माभिरंतो अहं ॥
३६. मातापितुहि पहिता, सहाया एकमानसा ।
कामेहि में निमन्तेन्ति, कुलवंसं धरेहि' ति ॥
३७. यं तेसं वचनं वुत्तं, गिहीधम्मे सुखावहं ।
तं मे अहोसि कठिनं, तत्पालसमं विय ॥
३८. ते मं तदा उक्खिपन्तं, पुच्छिंसु पत्थितं मम ।
किं त्वं पत्थयसे सम्म, यदि कामे न भुज्जसि ॥
३९. तेसाहं एवमवचं, अत्थकामो हितेसिनं ।
नाहं पत्थेमि गिहीभावं, नेकखम्माभिरतो अहं ॥

३२. यसप्रकार मैले आफ्नो विचार प्रकट गरी ती नागरिकहरूको रुवाईसंगै म गहन बनमा त्यसैप्रकारले प्रविष्ट भएको थिए, जसरी हातीले आफ्नो बन्धन तोडेर भागेर जाने गरेको हुन्छ ॥३२॥
३३. यहाँ मलाई आफ्ना माता-पितासँग कुनै द्वेष थिएन न आफैने कीर्तिको वृद्धिबाट द्वेषी थिए । म त केवल सर्वज्ञता (बुद्धत्व) प्राप्त गर्न चाहन्यै । अतः मैले राज्यको प्रस्ताव पनि उपेक्षापूर्वक छोडिएन ॥३३॥

४. भिसचरिया

(गृहत्याग गरी निष्कामको इच्छा)

३४. पुनः मैले एकचोटि श्रेष्ठ काशी नगरमा कुनै श्रोत्रिय (वैदेशिक) कुलमा जन्म लिए । त्यस समयमा सात भाइ तथा एउटी बहिनी थिए ॥३४॥
३५. म तिनीहरूभन्दा सबैमा श्रेष्ठ थिए । ममा लज्जा आदि सबै गुण विद्यमान थियो जो एक सज्जनमा हुने गुण छ । अतः यो जन्म-परम्पराबाट भय मान्दै गरी म निष्काम साधनामा लागें ॥३५॥
३६. माता-पिताद्वारा पठाएका मेरा हितचिन्तकहरूले मलाई धेरै नै सम्भाए कि सांसारिक भोगहरूलाई भोगदै आफ्नो वंशपरम्परागत कार्यहरूमा लागिरहन् ॥३६॥
३७. यद्यपि उनले भनेका वचन गृहस्थधर्मको प्रवृत्ति चाहनेहरूको लागि धेरै अनुकूल थियो, परन्तु त्यही वचन मेरो लागि यस्तो थियो कि जसरी कोहीले मलाई भालाले रोपिरहेको छ कि भन्ने जस्तो भएको छ ॥३७॥
३८. उसले मेरा सांसारिक कामभोगहरूको प्रति यो उपेक्षा देखेर मलाई सोधे कि सौम्य ! तब तिमीलाई के अभिष्ट छ कि जसको कारण तिमी संसार प्रति यो उपेक्षा गरिरहेछौ ॥३८॥
३९. उन हितैषीहरूबाट यो वचन सुनेर मैले उनीहरूलाई यही उत्तर दिएको थिए कि मलाई निष्कामभावना नै प्रिय छ, अतः म गृह-धर्मबाट पृथक् रहन चाहन्छु ॥३९॥

४०. ते मर्हं वचनं सुत्वा, पितु मातु च सावयुं ।
माता पिता एवमाहु, सब्बे व पब्बजाम भो ॥
४१. उभो माता पिता मर्हं, भगिनी च सत्त भातरो ।
अमितधनं छड्यित्वा, पाविसिम्हा महावनं' ति ॥

५. सोणपणिडतचरिया

(सोण-नन्दजातक, सं. ५३२)

४२. पुनापरं यदा होमि, नगरे ब्रह्मवहूने ।
तत्थं कुलवेर सहे, महासाले अजायहं ॥
४३. तदा' पि लोकं दिस्वान, अन्धीभूतं तमोत्थटं ।
चित्तं भवतो पतिकुटति, तुत्तवेगहतं विय ॥
४४. दिस्वान विविधं पापं, एवं चिन्तेसहं तदा ।
कदाहं गेहा निक्खम्म, पविसिस्सामि काननं ॥
४५. तदा' पि मं निमन्तेसुं, कामभोगेहि जातयो ।
तेसं पि छन्दमाचिकिख, मा निमन्तेथ तेहि मं ॥
४६. यो मे कनिष्ठको भाता, नन्दो नामासि पण्डितो ।
सो पि मं अनुसिकखन्तो, पब्बज्जं समरोचयि ॥
४७. अहं सोणो च नन्दो च, उभो माता पिता मम ।
तदा पि भोगे छड्येत्वा, पाविसिम्हा महावनं' ति ॥

४०. उनीहरूले मेरो उत्तर सुनेर मेरा माता-पितालाई यो कुरा बताइदिए । तब मेरा-माता-पिताले भने - “यदि यस्तो कुरा हो भने किन हामी सबै प्रव्रजित नहुने ?” ॥४०॥
४१. यसप्रकार, यो निश्चय गरी, मेरा माता-पिता मेरा सातजना भाइहरू तथा मेरी बहिनी सांसारिक गृहसम्पत्तिलाई त्याग गरी सबै कुरालाई उपेक्षा गरी महावनमा जानुभयो ॥४१॥

५. शोणपठिडतचरिया

(समस्त परिवारहरू परित्याग)

४२. पुनः म कुनै समय नगरको उच्च कुलमा कुनै श्रेष्ठ धनपतिको घरमा उत्पन्न भएं ॥४२॥
४३. त्यसो भएपनि यो अज्ञानान्धकारमय संसारलाई देखेर मेरो चित्त त्यसै नै व्याकुल भएको थियो, जसरी कोही अश्व चाबुकको मार्त्ते डराएको हुन्छ ॥४३॥
४४. लोकमा भइरहेका नानाप्रकारका पापहरूलाई देखेर मैले यसरी विचार गरेको थिएं कि म यी सबै कुरा त्याग गरी कहिले घरबाट निस्केर बनमा जाने अवसर पाउँछु ! ॥४४॥
४५. तब पनि मेरा ज्ञाति-सम्बन्धीजनहरूले मलाई कामभोगहरूको उपभोग हेतुको परामर्श दिए, उनीहरूलाई पनि मैले आफ्नो हृदयको भाव भनिदिएं । अन्तमा, उनीहरूले पनि मलाई परामर्श दिने बन्द गरिदिए ॥४५॥
४६. मेरो नन्द नामगरेको सानो भाइ पनि शास्त्रज्ञ थियो । उसले मेरो अनुगमन गर्दै प्रवज्यालाई नै उचित मानेको थियो ॥४६॥
४७. यसप्रकारले, म शोण मेरो भाइ नन्द, मेरा माता-पिताहरू सबै घरबाट छोडेर उपेक्षापूर्वक कुनै महावनमा गए ॥४७॥

६. तेमिचरिया

(तेमियजातक, सं. ५३८)

४८. पुनापरं यदा होमि, कासिराजस्स अत्रजो ।
मूगपक्खो' ति नामेन, तेमियो ति वदन्ति मं ॥
४९. सोलसित्थिसहस्सानं, न विज्जति पुमो तदा ।
अहोरत्तानं अच्ययेन, निष्ठतो अहमेकको ॥
५०. किञ्च्छा लद्धं पियं पुक्षं, अभिजातं जुतिन्धरं ।
सेतच्छत्तं धारयित्वान, सयने पोसेति मं पिता ॥
५१. निदायमानो सयनवरे, पबुज्ञित्वनहं तदा ।
अद्वसं पण्डरं छत्तं, येनाहं निरयं गतो ॥
५२. सह दिङ्गस्स मे छत्तं, तासो उप्पज्जि भेरवो ।
विनिच्छयं समापन्नो, कथाहं इमं मुञ्चिस्सं ॥
५३. पुब्बसालोहिता मर्हं, देवता अत्थकामिनी ।
सा मं दिस्वान दुक्षितं, तीसु ठानेसु योजयि ॥
५४. मा पण्डिच्ययं विभावय, बालमतो भव सब्बपाणिनं ।
सब्बो तं जनो ओचिनायतु, एवं तव अथो भविस्सति ॥
५५. एवं बुत्तायहं तस्सा, इदं वचनमब्रविं ।
करोमि ते तं वचनं, यं त्वं भणसि देवते ।
- अत्थकामासि मे अम्म, हितकामासि देवते ॥
५६. तस्साहं वचनं सुत्वा, सागरे व थलं लभिं ।
हट्टो संविग्गमानसो, तयो अङ्गे अधिङ्गहिं ॥
५७. मूको अहोसिं बधिरो, पक्खो गतिविवज्जितो ।
एते अङ्गे अधिङ्गाय, वस्सानि सोलसुं वसिं ॥

६. तेमियचरिया

४८. पुनः जब म कुनै समय काशिराजको पुत्रको रूपमा मूकपक्ष नामबाट उत्पन्न भएं। त्यस समय लोकहरूले मलाई 'तेमिय' नामले पनि पुकार्ने गर्दथे ॥४८॥
४९. त्यस राजाका सोन्ह हजार स्त्रीहरू थिए, परन्तु उनीहरूमध्ये कसैको पनि पुत्र थिएन। धेरै समयपछि उसको म एउटामात्र पुत्र भएं ॥४९॥
५०. अतः धेरै प्रयासपछि प्राप्त भएको मलाई मेरा पिताले लाड-प्यारबाट छत्र लगाएर पाल्न थाले। म सुन्दर एवं कान्तिमान पनि थिएं ॥५०॥
५१. त्यस बालशश्यामा सुतिरहेको मैले उठेपछि, एउटा पीतछत्र देखें, जसमा मलाई नरकतुल्य कष्ट भइरहो ॥५१॥
५२. त्यस छत्र देख्ने बित्तिकै मलाई भयझूर भय उत्पन्न भयो। मैले विभिन्न किसिमले बिचार गर्न थालें कि यसबाट म कसरी मुक्त हुनेछु ! ॥५२॥
५३. त्यस समय कुनै पूर्वजन्ममा म मेरो रक्तसम्बन्धिनी देवताले मेरो दशामा दुःखित भएर मकहाँ आएर मलाई तीन उपाय सुनाए ॥५३॥
५४. 'तिमीले आफ्नो पाण्डित्य प्रकट नगर, सबै प्राणीहरूले तिमीलाई बालक नै सम्भने गरी यस्तो व्यवहार गर, जसप्रकारले सबै लोकजनहरूले तिमीमाथि विश्वास गर्नेछन्-तब तिमो प्रयोजन पूर्ण हुनेछ' ॥५४॥
५५. त्यस देवताद्वारा यस्तो भनेपछि मैले उसलाई यस्तो उत्तर दिएं - "देवते ! तपाईंले जुन परामर्श दिइरहनुभएको छ, म त्यस्तै नै गर्नेछु किन्तकि तपाईं मेरो प्रयोजनसाधक पनि हुनुहुन्छ र हितकारी पनि" ॥५५॥
५६. उसको त्यस परामर्शबाट मलाई मानों डुबिरहेका खुट्टालाई टेक्नको लागि भूमि मिलेको जस्तो भयो। यसबाट म प्रमुदित एवं प्रसन्न भई उसका तीनैवटा कुरालाई पालन गर्न थालें ॥५६॥
५७. यसप्रकार म लाटो, बहिरो (कान नसुन्ने) एवं पड्गुलको समान रहन थालें। मैले कुनैप्रकारले चल्नु डुल्नु गरेको थिइन। यी तीन कुराको आचरण गर्दै मैले यसरी सोन्ह वर्ष बिताएं ॥५७॥

५८. ततो मे हत्थपादे च, जिव्हं सोतं च मद्दिय ।
 अनूनतं मे पस्सत्वा, कालकण्णी' ति निन्दसुं ॥
५९. ततो जानपदा सब्बे, सेनापतिपुरोहिता ।
 सब्बे एकमना हुत्वा, छड्हनं अनुमोदिसुं ॥
६०. सोहं तेसं मतिं सुत्वा, हट्टो संविग्गमानसो ।
 यस्सत्थान तपो चिण्णे, सो मे अत्थो समिज्जथ ॥
६१. न्हपेत्वा अनुलिप्तिवा, वेठेत्वा राजवेठनं ।
 छत्तेन अभिसिञ्चत्वा, कारेसुं पुरं पदकिखणं ॥
६२. सत्ताहं धारयित्वान, उग्गते रविमण्डले ।
 रथेन मं नीहरित्वा, सारथी वनमुपागमि ॥
६३. एकोकासे रथं कत्वा, सज्जस्सं हत्थमुच्चितो ।
 सारथी खणती कासुं, निरवातुं पथविया ममं ॥
६४. अधिष्ठितमधिष्ठानं, तज्जेन्तो विविधकारणा ।
 न भिन्दिं तमधिष्ठानं, बोधियायेव कारणा ॥
६५. माता पिता न मे देस्सा, अत्ता मे न च देस्सियो ।
 सब्बञ्जुतं पियं मर्हं, तस्मा वतमधिष्ठहिं ॥
६६. एते अङ्गे अधिष्ठाय, वस्सानि सोलसं वसिं ।
 अधिष्ठानेन मे समो नर्थि, एसा मे अधिष्ठानपारमी' ति ॥

५८. तब लोकहरूले मेरो हात, खुट्टा र जिझोलाई चलाएर परीक्षण गरी मलाई असामान्य सम्भेर 'कालकर्णी' (अशुभ भनेर मलाई निन्दा गर्न थाले ॥५८॥
५९. तब त्यस राजका सेनापति, पुरोहित आदि सबै विशिष्ट नागरिकहरूले मिलेर राजासमक्ष मेरो त्यागलाई अनुमोदन (सम्मति) दिए ॥५९॥
६०. उनीहरूको यो अनुमोदन सुनेर म धेरै नै प्रमुदित एवं प्रसन्न भएं कि जुन प्रयोजन-सिद्धिको लागि मैले यति लामो समयसम्म तपस्या गरें त्यो मेरो प्रयोजन आज सिद्ध भयो ॥६०॥
६१. तब मलाई स्नान गराएर, माला गन्ध विलेपन लगाएर तथा अन्य विविध राजाहरूबाट अलंकृत गरी, मलाई ओढाएर नगरमा प्रदक्षिणा गराए ॥६१॥
६२. यसप्रकार, सप्ताहपर्यन्त यो शुभ कर्म गरी, तदनन्तर, सूर्योदयको समय सारथीले मलाई रथमा राखेर बनमा लगे ॥६२॥
६३. त्यहाँ सारथीकहाँ एउटा अर्को रथ खडा गरी, घोडाहरूलाई रोकेर मलाई गाइनको लागि भूमि खन्न थाले ॥६३॥
६४. विविधि कारणहरूबाट दुःखित भई मैले पनि उपर्युक्त तीनवटा कुराहरूलाई सङ्कल्प र दृढताबाट धारण गर्दै रहें । त्यस सङ्कल्पलाई मैले छाइन दिइन, त्यसमा मेरो बोधिप्राप्तिको इच्छा नै एकमात्र कारण थियो ॥६४॥
६५. त्यस समय न मलाई आफ्नो माता-पिताप्रति कुनै द्वेष थियो न मलाई आफूबाट नै द्वेष थियो परन्तु मलाई सर्वज्ञता (बुद्धत्व) प्राप्ति नै त्यस समय सर्वाधिक प्रिय थियो । त्यसकारण मैले त्यस कठोर व्रतलाई सङ्कल्प गरिलिएको थिएं ॥६५॥
६६. यी तीन कुरालाई आधार बनाएर मैले सोन्ह वर्षसम्म त्यस व्रतको पालन गरें । त्यस सङ्कल्पको समान अन्य कुनै व्रत थिएन । यही मेरो अधिष्ठान-पारमिता थियो ॥६६॥

६. कपिराजचरिया

(कपिजातक, सं. २५०)

६७. यदा अहं कपि आसिं, नदीकूले दरीयसे ।

पीलितो सुंसुपारेन, गमनं न लभामहं ॥

६८. यम्होकासे अहं ठत्वा, ओरा पारं पतामहं ।

तत्थच्छि सतु वधको, कुम्भीलो लुद्दस्सनो ॥

६९. सो मं असंसि एही ति, अहं पेमी ति तं वतिं ।

तस्म मत्थक्षमक्कम्म, परकूले पतिष्ठहिं ॥

७०. न तस्स अलिकं भणितं, यथा वाचं अकासहं ।

सच्चेन मे समो नत्थि, एसा मे सच्चपारमी' ति ॥

८. सच्चतापसचरिया

(सच्चङ्गिरजातक सं. ७३)

७१. पुनापरं यदा होमि, तापसो सच्चसव्यो ।

सच्चेन लोकं पालेसि, समग्रं जनमकासहं' ति ॥

९. वट्टपोतकचरिया

(वट्टजातक, सं. ३५)

७२. पुनापरं यदा होमि, मगधे वट्टपोतको ।

अजातपक्खो तरुणो, मंसपेसि कुलावको ॥

७. कपिराजचरिया

(सत्यवचनको संरक्षण)

६७. जब एकपटक मैले कपियोनिमा जन्म लिएं तब कुनै नदीको पानीको सतहमा एक कन्दरामा रहेको थिएं। त्यहाँ मेरो एउटा शत्रुभूत मकरले गर्दा मलाई नदीबाट पार गर्न आउन, जान असम्भव पन्यो ॥६७॥
६८. जहाँबाट म उभिएर नदीमा दौडेको थिएं, त्यहाँ एक भयङ्कर, क्रोधी एवं हत्यारा मकर रहेको थियो ॥६८॥
६९. ऊसले मलाई भने - 'आऊ'। मैले पनि उसको कुरामा विश्वास गरेर भनें - 'आउदैछु'। तथा मैले उसको मस्तकमा खुट्टा राखेर नदीको अर्को पारीतिर छलाङ्ग लगाएं ॥६९॥
७०. मैले उसको असत्य भाषणलाई वास्ता गरिन, अपितु जस्तो भनें त्यस अनुसार आचरण गरें। यस सत्यवादीतामा मसमान अरू कोही छैन। यही नै मेरो सत्यपारमिता हो ।' ॥७०॥

८. सत्यतापस्थिरिया Dhamma.Dig (सत्यको आश्रयले लोककल्याण)

७१. पुनः एकचोटि मैले सत्य नाम गरेको तपस्वीको रूपमा यस लोकमा आएं। त्यस जन्ममा सत्यको आश्रय लिई लोकलाई पालन गरें तथा समस्त जनहरूमा सम्भाव बनाएर राखें ॥७१॥

९. वर्तकपुत्रकचरिया

(सत्यपारमिताको बलमा आत्मरक्षा)

७२. पुनः कुनै समय म मगध प्रदेशमा एक बटेर पक्षीको पुत्रको रूपमा त्यहाँ उत्पन्न भएं। त्यस समय मेरो पङ्क पनि निस्केको थिएन र म यतिको सानो थिएं कि मैले आफ्नो गुण्डमा म एक मांसको खण्डको समान राहिरहेको थिएं ॥७२॥

७३. मुखतुण्डकेनाहरित्वा, माता पोसयती ममं ।
तस्सा फस्सेन जीवामि, नन्थि मे कायिकं बलं ॥
७४. संवच्छरे गिम्हसमये, दवडाहो पदिष्पति ।
उपगच्छति अम्हाकं, पावको कण्हवत्तनी ॥
७५. धमधमा इति एवं, सद्वायन्तो महासिखी ।
अनुपुब्बेन भापेन्तो, अग्गि मममुपागमि ॥
७६. अग्गिवेग भयातीता, ससिता माता पिता मम ।
कुलावके मं छड्हेत्वा, अत्तानं परिमोचयुं ॥
७७. पादे पक्खे पजहामि, नन्थि मे कायिकं बलं ।
सोहं अगतिको तत्थ, एवं चिन्तेसहं तदा ॥
७८. येसाहं उपधावेय्यं, भीतो तसितवेधितो ।
ते मं ओहाय पक्कन्ता, कथं मे अज्जकातवे ॥
७९. अत्थि लोके सीलगुणो, सच्चं सोचेयनुद्द्या ।
तेन सच्चेन काहामि, सच्चकिरियमुत्तमं ॥
८०. आवज्जेत्वा धम्मबलं, सरित्वा पुब्बके जिने ।
सच्चबलमवस्साय, सच्चकिरियमकासहं ॥
८१. सन्ति पक्खा अपतना, सन्ति पादा अवञ्चना ।
माता पिता च निक्खन्ता, जातवेद पटिकम ॥
८२. सहसच्चे कते मर्हं महापज्जलितो सिखी ।
वज्जेसि सीलसकरीसानि, उदकं पत्वा यथा सिखी ।
सच्चेन मे समो नन्थि एसा मे सच्चपारमी' ति ॥

७३. निर्बल भएको कारण आफ्नी माताको सहायता (स्पर्श) बाट नै आफ्नो समस्त शारीरिक कृत्य पूर्ण गरेको थिए ॥७३॥
७४. कुनै संवत्सर (वर्ष) मा ग्रीष्मकालमा जङ्गलमा भयङ्कर अग्नि प्रज्वलित भयो । विस्तार विस्तार आगो हाम्रो गुँडघरसम्म आइपुरयो ॥७४॥
७५. त्यो अग्नि 'धाँय् धाँय्' शब्द गर्दै लामो लामो ठाउँ बैर्दै जलेर मेरो अगाडिसम्म आयो ॥७५॥
७६. तब मेरा माता पिता पनि त्यस अग्निको वेगसमीप आउदै, त्यस अग्निको भयले मलाई त्यही गुँडमा छोडेर, आत्मरक्षार्थ त्यहाँबाट भागेर गए ॥७६॥
७७. म त्यहीं नै रहेर खुट्टा र पङ्क प्याँकी प्याँकी छटपटाइहें, किनकि त्यहाँबाट हट्ने मेरो शरीर शक्तिमा नै थिएन । अतः मैले विवश भएर त्यहीं नै रही यस्तो विचार गरें - ॥७७॥
७८. 'म यस समय दुःखी एवं भयभीत भएर जसको शरणमा थिएं, त्यसैले मलाई छाडेर पहिले नै भागे, अब म कराएं' ॥७८॥
७९. 'यदि लोकमा शीलाचरणको कुनै माहात्म्य छ, यदि सत्यले मलाई अनुकम्पा गरी मेरो रक्षा गर्दछ भने म आफ्नो सत्यक्रियालाई आक्षान गर्दछु' ॥७९॥
८०. तब मैले धर्मबलको आवर्जन (ध्यान) गरी तथा पूर्वकालमा अवतरित बुद्धहरूको स्मरण गरी, सत्यबलको आश्रय लिई यो सत्यक्रिया (सत्यको आश्रयले, इच्छापूर्तिको कामना) गरें - ॥८०॥
८१. 'मेरो पङ्क उडनलाई योग्य छैन, न त खुट्टा नै चल्न योग्य छ, मेरा माता पिताले पनि मलाई छोडेर गइसके, अतः हे अग्निदेव ! मेरो उपर दया गर्दै पछाडि फर्केर जानुहोला' ॥८१॥
८२. म मा यो सत्यक्रिया गर्दै नै धुँवाले भरिरहेको प्रज्वलित अग्नि ममा त्यसै प्रकार सोन्ह करीष (भूमिको एकतत्कालीन नाप) पछाडि हट्यो जसरी जललाई देखेर त्यो पछि हट्ने गर्दै । मेरो यो सत्यको कुनै अन्यसँग तुलना गर्न सकिदैन । मद्वारा पूर्ण गरिएको सत्यपारमिताको यो पनि एक उदाहरण हो ॥८२॥

१०. मच्छराजचटिया

(मच्छजातक, सं. ३४)

द३. पुनापरं यदा होमि, मच्छराजा महासरे ।

उण्हे सुरियसन्तापे, सरे उदक खीयथ ॥

द४. ततो काका च गिञ्चा च, कङ्गा कुललसेनका ।

भक्खयन्ति दिवारत्ति, मच्छे उपनिसीदिय ॥

द५. एवं चिन्तेसहं तत्थ, सह जातीहि पीलितो ।

केन नु खो उपायेन, जाती दुक्खा पमोचये ॥

द६. विचिन्तयित्वा धम्मत्थं, सच्चं अद्दस पस्सयं ।

सच्चे ठत्वा पमोचेसिं, जातीनं तं अतिक्खयं ॥

द७. अनुस्सरित्वा सतं धम्मं, मरमत्थं विचिन्तयं ।

अकासि सच्चकिरियं, यं लोके ध्रुवसस्सतं ॥

द८. यतो सरामि अत्तानं, यतो पत्तोस्मि विझ्नुतं ।

नाभिजानामि सञ्चिच्च, एकपाणं पि हिंसितं ॥

द९. एतेन सच्चवज्जेन, पञ्जुन्नो अभिवस्सतु ।

अभित्थनाय पञ्जुन्न, निधिं काकस्स नासय ।

काकं सोकाय रम्धेहि, मच्छे सोका पमोचय ॥

१०. मत्स्यराजचरिता

८३. एकचोटि म कुनै विशाल सरोवरमा एक मत्स्यराजको रूपमा उत्पन्न भएं। त्यस समय कुनै प्रखर सूर्यसन्तापको कारण त्यस सरोवरको जल सुके ॥८३॥
८४. तब त्यहाँ आएर काग, गिढ़ एवं बाज आदि मांसभक्षी पक्षीले सरोवरका माछाहरूलाई खान थाले ॥८४॥
८५. मेरा आफना परिजनहरूको यस्तो दुर्दशा देखेर यस्तो विचार गरें - “मैले आफ्नो कुनै उपायद्वारा यी परिजनहरूलाई यस दुःखबाट मुक्त गर्नेछु” ॥८५॥
८६. अन्तमा मैले धर्मचिन्तन गर्दै यही नै निश्चय गरें कि यस्तो विपत्तिबाट मुक्ति पाउनको लागि सत्यको आश्रय लिने नै एकमात्र उपाय हो। सत्यको आश्रय लिएर नै मैले आफना परिजनहरूलाई दुःखबाट मुक्त गर्न सक्दछु ॥८६॥
८७. तब मैले सद्धर्मको आश्रयण गरी त्यस परमार्थलाई चिन्तन गरें जो कि ध्रुव एवं शाश्वत छ ॥८७॥
८८. जहाँसम्म मलाई आफना कियाहरूको स्मरण छ, जबदेखि मैले लोक-व्यवहार सम्भना गर्न आरम्भ गरें त्यसबेलादेखि मैले जानेको छैन कि मैले जानेर-बुझेर पनि कसैलाई हत्या गरेको नै थिएं ॥८८॥
८९. मेरो यो सत्यको प्रभावले, हे मेघ ! तत्काल वर्षा आरम्भ गर र यी मांसभक्षी पक्षीसमूहलाई यहाँबाट धपाउनुहोस् ॥८९॥

५०. 'सहकरते सच्चवरे, पञ्जुन्नो अभिगज्जिय ।

थलं निन्नं च पूरेन्तो, खणेन अभिवस्सथ ॥

५१. एकरूपं सच्चवरं, कत्वा विरियमुत्तमं ।

वस्सापेसिं महामेघं, सच्चतेजबलस्सितो ।

सच्चेन मे समो नत्थि, एसा मे सच्चपारमीति ॥

११. कण्ठदीपायनचरिता

(कण्ठ दीपायन जातक, सं. ४४४)

५२. पुनापरं यदा होमि, कण्ठदीपायनो इसि ।

परोपञ्चासवस्सानि, अनभिरतो चरि अहं ॥

५३. न कोचि एतं जानाति, अनभिरतिमनं मम ।

अहं हि कस्सचि नाचिकिखं, अरति मे जरति मानसे ॥

५४. सब्रम्हचारी मण्डव्यो, सहायो मे महा इसि ।

पुब्बकम्भसमायुत्तो, सूलमारोपनं लभि ॥

५५. तमहं उपद्वृहित्वान, आरोग्यमनुपापयि ।

आपुच्छित्त्वान आगञ्चिं, यं मय्यं सकमस्समं ॥

५६. 'सहायो ब्राम्हणो मय्यं, भरियं आदाय पुत्तकं ।

तयो जना समागन्त्वा, आगञ्चुं पाहुनागतं ॥

५७. 'सम्मोदमानो तेहि सह, निसिन्नो सकमस्समे ।

दारको वट्टमनुकिखिपं, आसीविसमकोपयि ॥

५८. 'ततो सो वट्टगतं मग्गं, अन्वेसन्तो कुमारको ।

आसीविसस्स हत्थेन, उत्तमङ्गं परामसि ॥

१०. मद्वारा यो सत्यक्रिया गरेको साथै मेघहरूको घनघोर गर्जनको साथसाथै वर्षा आरम्भ भएर धेरै बेरसम्म वर्षा हुंदैरहचो ताकि पृथ्वीका ठूला साना सबै खाल्ताखुल्ती नभरेसम्म ॥१०॥
११. यस्तो मेरो यो सामर्थ्ययुक्त सत्य त्यस समय वर्षा वर्षने कार्यमा प्रयुक्त भयो, जुन सत्य तेजको आश्रित थियो । अतः मेरो यो सत्यको साथै अरु दोस्रो सत्यसँग तुलना गर्न सकिन्न । यही नै मेरो सत्यपारमिता हो ॥११॥
१२. कृष्णद्वैपायनचरिया (विष-प्रभावले मृत बालको जीवनदान)
१३. पुनः कुनै समय मैले कृष्णद्वैपायन ऋषिको रूपमा यहाँ जन्म लिएँ । त्यस समय मैले पचास वर्षभन्दा अधिक समयसम्म उपेक्षापूर्वक यस लोकमा विचरण गरें ॥१२॥
१४. परन्तु त्यस समयसम्म मेरो यस लोकप्रतिको उपेक्षालाई (अरुचि) न स्वयंलाई थाहा छ न मैले नै कसैलाई बताएं कि मेरो मनमा लोकको प्रतियतिकै उपेक्षा छ ॥१३॥
१५. महर्षि माण्डव्यलाई, जो मेरो गुरु थिए र साथी पनि कुनै पूर्वकर्म (प्रारब्ध) को मनमा लोकको प्रति यतिकै उपेक्षा छ ॥१४॥
१६. 'म उसकहाँ गएर उसको परिचर्या गरेर म पुनः आफ्नो आश्रममा फर्केर आए' ॥१५॥
१७. 'यो समय मेरो एक साथी आफ्नो भार्या तथा पुत्रको सँगै मेरो आश्रममा अंतिथिको रूपमा आए' ॥१६॥
१८. 'म आफ्नो आश्रममा बसेर ऊसँग कुरा गरिरहेको थिएं कि उनको पुत्र आश्रमको घेराभित्र घुम्दै कुनै सर्प बसेको ठाउँमा बसे' ॥१७॥
१९. कुरा यो भयो कि त्यो बालक आश्रमको घेराभित्र खेलिरहेको थियो । उसले कुनै सर्पको टाउकोमाथि हात राख्यो ॥१८॥

८६. 'तस्स आमसने कुद्धो सप्पो विसब लस्सितो ।
कुपितो परमकोपेन, अडंसि दारकं खणे ॥
१००. 'सह दट्ठो आसीविसेन, दारको पपति भूमियं ।
तेनाहं दुकिखतो आसिं, मम वाहसि तं दुक्खं ॥
१०१. 'त्याहं अस्सासयित्वान, दुकिखते सोकसल्लितं ।
पठमं अकासिं किरियं, अगं सच्चं वरूतमं ॥
१०२. सत्ताहमेवाहं पसन्नचित्तो, पुञ्जातिथिको अचरिं ब्रम्हचारियं ।
अथापरं चं चरितं ममेदं, वस्सानि पञ्जाससमधिकान्ति ॥
१०३. अकामको वा हि अहं चरामि, एतेन सच्चेन सुवत्थि होतु ।
हतं विसं जीवतु यञ्जदत्तो ॥
१०४. सद्गु सच्चे कते मय्हं, विसवेगेन वेधितो ।
अबुज्ञिक्त्वान बुद्धासि, अरोगो चासि माणवो ।
सच्चेन मे समो नत्थि, एसा मे सच्चपारमी' ति ॥

१२. सुतसोमचारिट्या

(महासतमोमजातक, सं. ५३७)

१०५. पुनापरं यदा होमि, सुतसोमो महीपति ।
गहितो पोरिसादेन, ब्राम्हणे सङ्गरं सरि ॥
१०६. खत्तियानं एकसतं, आवुणित्वा करत्तले ।
एतेसं पमिलापेत्वा, यञ्जत्थे उपनयी ममं ॥

१९. 'यस्तो गरेको ले त्यो सर्प कुद्ध भएर त्यसै समय त्यो विषधरले त्यस बालकलाई डस्यो' ॥९९॥
१००. सर्पले डस्नासाथै बालक भूमिमा लड्यो । त्यो देखेर म धेरै नै दुःखी भएं । यसरी यो भन्न सकिन्छ कि त्यो दुःख मेरो परिहासजस्तै हुन थाल्यो ॥१००॥
१०१. तब ती दुःखी एवं शोकमग्न पति-पत्नीप्रति आश्वस्त भई मैले आफ्नो श्रेष्ठ सत्यकिया आरम्भ गरें ॥१०१॥
१०२. त्यस समय मलाई पुण्य प्राप्तिहेतु प्रत्यक्षतः धर्मसाधना गर्दै केवल एक सप्ताह नै बिताएको थिएं । तब मैले आफ्नो पूर्वयापित पचास वर्षको जीवन स्मरण गरें ॥१०२॥
१०३. र, त्यसको आधारमा यो सत्यकिया गरें - "यदि मैले उक्त पवित्र जीवन निष्कामभावले सम्पन्न गरेको हो भने त्यस सत्यको प्रभावले यो ब्राह्मणपुत्र यज्ञदत्त जीवित होओस्" ॥१०३॥
१०४. 'मद्वारा त्यो सत्य सङ्कल्प गरिँदा त्यो सर्पको विषको प्रभाव हटेर मृत बालक सहसा स्वस्थ हुँदै गई उठेर आयो । यो सत्यको समान मसँग अन्य कोही सत्कर्म थिएन । यही नै मेरो सत्यपारमिता थियो' ॥

१२. श्रुतसोमवचारिया

(सङ्घटको समय सन्मैत्रीको उपयोग)

१०५. पुनः एक समय श्रुतसोम नाम गरेको महीपति (राजा) को रूपमा मेरो यस लोकमा जन्म भयो । त्यहाँ कुनै दिन मलाई नरभक्षी राक्षसले समातेको थियो । तब मैले सज्जनहरूको मैत्री स्मरण गर्ने मनमा आयो ॥१०५॥
१०६. 'एकचोटि मैले एक सय क्षत्रियहरू एक आपसमा भगडा भएको लाई मिलाएर परस्पर मैत्रीभाव उत्पन्न गराई उनीहरू सबैलाई एकता गराई मैले आफ्नो यज्ञमा सम्मिलित हुनको लागि सम्मिलित गर्न बोलाएको थिए' ॥१०६॥

१०७. अपुच्छि मं पोरिसादो, किं त्वं इच्छसि निस्सजं ।

यथामति ते काहासि, यदि मे त्वं पुनेहिसि ॥

१०८. तस्स पटिस्सुणित्वान्, पण्हे आगमनं मम ।

उपगन्त्वा पुरं रम्मं, रज्जं नियादपिं तदा ॥

१०९. अनुस्सरित्वा सतं धम्मं पुब्बकं जिनसेवितं ।

ब्राम्हणस्स धनं दत्त्वा, पोरिसादं उपागमि ॥

११०. नत्थि मे संसयो तत्थ, घातयिस्सति वा न वा ।

सच्चवाचानुरक्खन्तो, जीवितं चजितुमुपागमि ।

सच्चेन मे समो नत्थि, एसा मे सच्चपारमी' ति ॥

१३. सुवण्णसामवरिया

(ससजातक, सं. ५४०)

१११. सामो यदा वने आसिं, सक्केन अभिनिष्मितो ।

पवने सीहव्यग्धे च, मेत्तायमुपनामयिं ॥

११२. सीहव्यग्धेहि दीपीहि, अच्छेहि महिसेहि च ।

पसदमिगवराहेहि, परिवारेत्वा वने वसिं ॥

११३. न मं कोचि उत्तसति, न पि भायामि कस्सचि ।

मेत्ताबलेनुपत्थद्धो, रमामि पवने तदा' ति ॥

१०७. तब मलाई ती नरभक्षीले सोधे - “के तिमी चाहन्छौ कि मैले तिमीलाई यस प्रतिज्ञामा छोडूनको लागि भनौं कि तिमी यहाँबाट गएर फेरि यहीं नै आउनेछौ” ॥१०७॥

१०८. राक्षसद्वारा यस्तो भनिएपछि म त्यसकहाँ पुनः आगमनको वचन दिएर मैले आफ्नो राज्यमा फर्केर आफ्ना उत्तराधिकारीलाई राज्य सुम्पिदिएं ॥१०८॥

१०९. तब मैले पूर्वबुद्धहरूद्वारा अभ्यस्त सद्धर्मको स्मरण गरें र ब्राम्हण-हरूलाई यथेच्छ धन दान दिएं। तदनन्तर म त्यस नरभक्षीकहाँ नै फर्केर गएं ॥१०९॥

११०. मलाई त्यस समय यो चिन्ता भएको थिएन कि त्यो नरभक्षीले मलाई मारिदिन्छ या छोडिदिन्छ। मलाई त आफूले वचन दिएको कुरामा ध्यान थियो जुन मैले उसलाई वचन दिएर त्यहाँबाट फर्केको थिएं। म त्यस सत्यवचनलाई पालन गर्नेमा मेरो आफ्नो जीवन त्याग गर्नलाई पनि सन्नद्ध थिएं। यो सत्यवचन पालनको अतिरिक्त त्यस समयमा कुनै अन्य सत्कर्मलाई बढी महत्त्वपूर्ण थानेको थिइन। यही नै मेरो सत्यपारमिताको आराधना थियो ॥११०॥

१३. सुवर्णश्चियामचरिया

(सिंह, व्याघ्र आदिप्रति मैत्रीभावना)

१११. एकचोटि कुनै समय म श्याम नाम गरेको शक्रपुत्रको रूपमा यस लोकमा आएं र एक बनमा (साधनाहेतु) रहन थालें। त्यहाँ मैले पर्वतको खाल्डोमा बसोबास गरिरहेका सिंह व्याघ्र आदिसँग पनि मैत्रीभाव बनाएं ॥१११॥

११२. तब बनमा रहेका त्यस सिंह, व्याघ्र, द्वीपी (चितुवा) भैसी, भालु तथा मृगहरूसँग पनि म त्यो बनमा रहन थालें ॥११२॥

११३. त्यहाँ न कुनै पशुले मलाई कष्ट दिएका थिए र न म नै कुनै पशुसँग डराएको थिएं। मेरो मैत्रीबलको कारण त्यस बनमा सुखपूर्वक साधनामा लागिरहेको थिएं ॥११३॥

१४. स्वकर्दाजचरिया

(एकराजजातक, सं. ३०३)

११४. पुनापरं यदा होमि, एकराजा ति विस्सुतो ।

परमं सीलं अधिष्ठाय, पसासामि महामहिं ॥

११५. दश कुसलकम्भपथे^{३५} वत्तामि अनवसेसतो ।

चतूर्हि सङ्घहवत्थूहि^{३६} सङ्घण्हामि महाजनं ॥

११६. एवं मे अप्पमत्तस्स, इधं लोके परत्थं च ।

दब्बसेनो उपगन्त्वा, अच्छिन्दन्तो पुरं मम ॥

११७. राजपजीवे निगमे, सबलद्वे सरद्वके ।

सब्बं हत्थगतं कत्वा, कासुया निखणी मम ॥

११८. अमच्चमण्डलं रज्जं, फीतं अन्तेपुरं मम ।

अच्छिन्दित्वान् गहितं, पियं पुत्रं व पस्सहं ।

मेत्ताय मे समो नत्थि, ऐसा मे मेत्तापारमी^{३७} ति ॥

Dhamma.Digital

१४. स्वकर्दाजचिदिया (शत्रुराजाको साथमा पनि मैत्रीभावना)

११४. पुनः कुनै समय एकराज नामले प्रसिद्ध भएर तथा दृढ़ सदाचारको पालन गर्ने सङ्कल्प लिएर, सम्पूर्ण पृथ्वीमण्डलमा राज्य गरिरहें ॥११४॥

११५. 'दश कुशलपथहरूको^{३५} पूर्णतः ध्यान राखेर र चार संग्रह^{३६} बस्तुहरूद्वारा सज्जहरूको संग्रह गर्दै मैले आफ्नो शासन सहजातले चलाइरहें ॥११५॥

३५. दश कुशलकर्मपथ : (१) पाणातिपात (२) अदत्तादान (३) कामभोगहरूमा अनाचार (व्यभिचार) (४) असत्य भाषण (५) पिशूनवाक् (६) परुषवाक् (७) सम्प्रलाप (८) लोभ (९) द्वेष एव (१०) मिथ्यादृष्टि यी दश अकुशल धर्महरूलाई त्यागिने कुशलपथ हो ।
दीघनिकाय - सङ्कीर्ति - सुक्त

३६. (१) चार संग्रहबस्तु - : (१) दान (२) प्रियवाणी (३) परोपकार (४) शान्तचिन्तना (संयुक्त निकाय - दोस्रो भाग पृ. ४७)

Dharmika.Digital

११६. यसप्रकार, यस लोक तथा परलोकप्रति सावधान रहै दै ममाथि द्रव्यसेन नाम गरेको शत्रुराजाले आएर आक्रमण गरे तथा मेरो राजधानीलाई नष्ट-भ्रष्ट गरिदिए ॥११६॥

११७. 'थितिमात्र होइन, मेरा अनुकूल राजाहरू, सेनाहरू तथा जनपदहरूलाई पनि आफ्नो अधीनमा राखी उसले मलाई एउटा गहिरो खाल्डो खनेर त्यसमा खसाली पुरिदिए' ॥११७॥

११८. यसप्रकार, मेरा मन्त्रीहरूसहित समस्त राज्यमा, मेरो अन्तःपुरमा, मेरो पुत्रमाथि जबरजस्ती गरी लिएतापनि मेरो मनमा उसप्रति कुनै वैरभाव आएन, अपितु मैले उसप्रति मैत्रीभाव नै बनाएर राखें । मेरो यो मैत्रीभावना अनुपम थियो । यो पनि मद्वारा अभ्यस्त मैत्रीभावनाको एक उदाहरण हो ॥११८॥

१५. महालोभंसचरिया

(लोमहंसजातक, सं. ९४)

१६. सुसाने सेयं कप्पेसि, छवद्विकं उपनिधायहं ।

गामण्डला उपागन्त्वा, रूपं दस्सेन्तिनप्पकं ॥

१२०. अपरे गन्धमालं च भोजनं विविधं बहुं ।

उपायनानूपनेन्ति, हड्डा संविगगमानसा ॥

१२१. ये मे दुख्यं उपहरन्ति, ये च देन्ति सुखं मम ।

सब्बेसं समको होमि, दया कोपो न विज्जति ॥

१२२. सुखदक्खे तुलाभूतो, यसेसु अयसेसु च ।

सब्बत्थं समको होमि, एसा मे उपेक्खापारमी' ति ॥

युधञ्जयवग्गोततियो ॥



तस्सुद्धानं

यधुञ्जयो सोमनस्सो, अयोधरभिसेन च ।

सोण नन्दो मूगपक्खो, कपिराजा सच्चसणहयो ॥

वट्टका मच्छराजा च, कण्हदीपायनो इसि ।

सुतसोमो पुन आसि, सामो च एकराजहु ।

उपेक्खापारमी आसि, इति बुत्थं महेसिना ॥



१४. महालोमहर्षचरित्या

(उपेक्षापारमिताको अभ्यास)


११९. मैले शवहरूके अस्थिहरूका उपधान (तकिया) लगाएर श्मशानहरूमा आफ्नो शयनासन बनाएँ । त्यहाँ कोही प्रेत चौतर्फबाट आएर मलाई डराउनको लागि आफ्ना विविध रूप देखाउँदथ्यो ॥११९॥
१२०. 'अरू मानिस (अरू व्यक्ति) ले उपहारको रूपमा प्रसन्न मनले नानाप्रकार का गन्धमालाहरू तथा भोजन लिएर आउने गरेका थिए' ॥१२०॥
१२१. 'त्यहाँ आएर जो मनुष्यले मलाई दुःख या सुख उपहार दिने गरेका थिए तिनीहरूप्रति मेरो मनमा समान भाव नै रहेको थियो । त्यहाँ मैले कसैको प्रति विशेषरूपले दया नै गरेको थिएं, न कुनै विशेष क्रोध नै' ॥१२१॥
१२२. यसप्रकार मैले सुख दुःख वा यश, अपयश वा मान-अपमानदायक विषयहरूप्रति तराजुजस्तै भई एक समानभाव राखेको थिएं । यो मद्वारा अभ्यस्त उपेक्षाभावनाको उदाहरण हो ॥१२२॥

युधञ्जयवर्ग तृतीय सम्पन्न ॥

Dhamma.Digital

यस वर्गमा व्याख्यातचर्याहरूको सूची

१. युधञ्जय, २. सौमनस्य, ३. अयोगृह, ४. भिस, ५. शोणपण्डित,
६. मूलपक्षचर्या, ७. कपिराजचर्या, ८. सत्यतापस, ९. वर्तकपोतक,
१०. मत्स्यराज, ११. ऋषि कृष्णद्वैपायन, १२. श्रुतसोम, १३. सुवर्णश्याम,
१४. एकराज एवं १५. महालोमहंस चर्या । यही नै मेरो उपेक्षाचर्याको पूर्ति थियो । यस्तै नै महर्षिले भनेको हो ॥



एवं बहुबिधं दुक्खं, सम्पत्ती च बहुबिधा ।
 भवाभवे अनुभवित्वा, पत्तो सम्बोधिमुत्तमं ॥
 दत्त्वा दातब्बकं दानं, सीलं पूरेत्वा असेसतो ।
 नेकखम्मे पारमि गन्त्वा, पत्तो सम्बोधिमुत्तमं ॥
 पण्डिते परिपुच्छित्वा, विरियं कत्वानमुत्तमं ।
 खन्तिया पारमि गन्त्वा, पत्तो सम्बोधिमुत्तमं ॥
 कत्वा दल्हमधिष्ठानं, सच्चवाचानुरक्षय ।
 मेत्ताय पारमि गन्त्वा, पत्तो सम्बोधि मुत्तमं ॥
 लाभलाभे यसायसे, सम्माननावमानने ।
 सब्बत्थं समको हुत्वा, पत्तो सम्बोधिमुत्तमं ॥
 कोसज्जं भयतो दिस्वा, विरियारम्भं च खेमतो ।
 आरद्धविरिया होथ, एसा बुद्धानुसासनो ॥
 विवादं भयतो दिस्वा, अविवादं च खेमतो ।
 समग्गा सखिला होथ, एसा बुद्धानुसासनी ॥
 पदमादं भयतो दिस्वा, अप्पमादं च खेमतो ।
 भावेथवङ्गिकं मग्गं, एसा बुद्धानुसासनो ॥
 इत्थं सुदं भगवा अत्तनो पुष्पचरियं सम्भावयमानो बुद्धा पदानियं नाम
 धम्मपरियायं अंभासित्था ति ।

चरियापिटकपालि निश्चिता ॥

यसप्रकार मैले यो संसारमा जन्मेर मरण भएर विविध दुःखहरू भोगेर अन्तमा यो उत्तम सम्बोधि प्राप्त गरें ॥

मैले दिन योग्य दान दिएर, शीलको पूर्णतः पूर्ति गरी नैष्काम्य पारमिता पूर्ण गरी अन्तमा उत्तम सम्बोधि प्राप्त गरें ॥

विद्वान्हरूबाट धार्मिक जिज्ञासा गर्दै गरी उत्तम विधिले वीर्य (उद्योग) पूर्वक साधना गरी क्षान्तिपारमितासम्म पुगेर मैले यो उत्तम सम्बोधि प्राप्त गरें ॥

दृढ़ सङ्खल्प (अधिष्ठान) को आश्रयणको आफ्ना सत्य वचनहरूको रक्षा गर्दै मैत्रीपारमितासम्म पुगेर मैले यो उत्तम सम्बोधि प्राप्त गरें ॥

मैले सांसारिक हानि-लाभमा, यश-अपयशमा, मान-अपमानमा समभाव (अर्थात् यी उभयविध द्वन्द्वहरूको उपेक्षा) राखेर यो उत्तम सम्बोधि ज्ञान प्राप्त गरें ॥

आलस्यमा भय देखेर, उद्योगमा आफ्नो हित देखे र साधनापूर्तिमा उद्योग (वीर्य) आरम्भ गर- यही नै बुद्धको उपदेश हो ॥

विवाद (कलह) मा भय मानेर, तथा अविवादमा (एकता) नै आफ्नो हित मानेर तिमीहरू सबै मिलिजुली रहनु यही नै भगवान् बुद्धको उपदेश हो ॥

प्रभाद (असावधानी) मा भय मानेर तथा अप्रमादमा नै आफ्नो हित सम्भेर अष्टाङ्गिक भार्गको साधना निरन्तर गर्दै रहनुहोला - यही नै भगवान् बुद्धको उपदेश हो ॥

यसप्रकार भगवान्‌ले आफ्ना पूर्व-जन्महरूको विवरण सुनाउदै यस बुद्धपदान नाम गरेको धर्मपर्यायको उपदेश गरे ॥

चरियापिटकपालि सञ्चिन ॥



अनुवादक-परिचय

(कविरकुमार वज्राचार्य)

- ❖ जन्मस्थान
 - ❖ पिताको नाम
 - ❖ माताको नाम
 - ❖ जन्ममिति
 - ❖ निवासस्थान
 - ❖ शिक्षा
 - ❖ सेवा
 - ❖ विदेशभ्रमण
- कैलठोल, काठमाडौं
 - धरानन्द वज्राचार्य
 - दयालक्ष्मी वज्राचार्य
 - २००६ भाद्र २० गते
 - खुसिबुँ नयाँ बजार, वडा नं. १६, काठमाडौं
 - एस. एल. सी.
 - १. धर्मभूमि विहारको लागि जग्गादानमध्येको सेवा
२. धर्मभूमि विहार संचालकमध्येको व्यवस्थापन
सेवा
 - फ्रान्स, इटाली, स्पेन, अष्ट्रिया, जर्मनी, नेदरल्याण्ड,
स्वीजरल्याण्ड, बेलायत, दुबई, जापान, मलेसिया,
सिंगापुर, थाइल्याण्ड, चीन, भारत ।

